



कोहलपुर नगरपालिका

कोहलपुर राजपत्र

खण्ड : ०५

संख्या : १०

प्रकाशित मिति : २०७८/०६/१३

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) को (१) र कोहलपुर नगरपालिकाको नगर स्वास्थ्य ऐन २०७५ को दफा ३९ को (२) बमोजिम कोहलपुर नगरपालिकाको नगरकार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

भाग-०२

कोहलपुर नगरपालिका

स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण निर्देशिका पहिलो संशोधन २०७८

प्रस्तावना : कोहलपुर नगरपालिकाको स्वास्थ्य संस्थादर्ता, अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका बनाउँन बाज्ञानीय भएकोले कोहलपुर नगरपालिकाको नगर स्वास्थ्य ऐनको दफा ३९ को उपदफा (२) बमोजिम कोहलपुर नगरपालिकाको नगरकार्यपालिकाले यो निर्देशिका संशोधन गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस निर्देशिकाको नाम कोहलपुर नगरपालिकामा स्वास्थ्य संस्थादर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७७ पहिलो संशोधन २०७८ रहेकोछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :
 - (क) “अकुपन्चर केन्द्र” भनाले बहिरङ्ग अकुपन्चर सेवा तथा परामर्श सेवाप्रदान गर्ने केन्द्र सम्भनुपर्छ ।
 - (ख) “अकुपन्चर केन्द्र” भनाले बहिरङ्ग अकुपन्चर सेवा तथा परामर्श सेवाप्रदान गर्ने केन्द्र सम्भनुपर्छ ।
 - (ग) “अस्पताल” भनाले स्वास्थ्य सेवाप्रदान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापित सरकारी अस्पताल, निजी अस्पताल, नर्सिङ्ग होम, सामुदायिक अस्पताल, गैरसरकारी अस्पताल वा सहकारी अस्पताल सम्भनु पर्छ ।
 - (घ) “आयुर्वेद अस्पताल” भनाले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित भई स्वास्थ्य सेवाप्रदान गर्ने स्वास्थ्य संस्था सम्भनु पर्छ र सो शब्दले आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गर्ने गरी सञ्चालन गरिएका नर्सिङ्गहोम तथा पञ्चकर्म अस्पतालाई जनाउँछ ।
 - (ड) “आयुर्वेद क्लिनिक” भनाले आधारभूत आयुर्वेद सेवा, परामर्श सेवा तथा उपचारात्मक सेवाप्रदान गर्ने क्लिनिक सम्भनुपर्छ ।
 - (च) “ऐन” भनाले कोहलपुर नगरपालिका नगर स्वास्थ्य ऐनलाई सम्भनुपर्छ ।
 - (छ) “कन्सल्टेन्ट” भनाले सम्बन्धित बिषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री वा डिप्लोमा प्राप्त गरेका वा तोकिए बमोजिमका विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएका विशेषज्ञ चिकित्सक सम्भनुपर्छ ।
 - (ज) “गैरसरकारी वा निजि स्वास्थ्य संस्था” भनाले प्रचलित कानून बमोजिम स्विकृति लिई गैरसरकारी वा निजी क्षेत्रको लगानी तथा स्वामित्वमा संचालन भएका स्वास्थ्य संस्था सम्भनुपर्छ ।

- (भ) “जेरीयाट्रिक परामर्श केन्द्र” भन्नाले जेष्ठ नागरिकलाई स्वास्थ्य जीवन शैली सम्बन्धी परामर्श सेवाप्रदान गर्ने केन्द्र सम्भनुपर्छ ।
- (ज) “नगरपालिका” भन्नाले कोहलपुर नगरपालिका सम्भनुपर्छ ।
- (ट) “निजी अस्पताल वा नर्सिङ्ग होम” भन्नाले स्वास्थ्य सेवाप्रदान गर्ने उद्देश्यले प्रचलित कम्पनी कानून बमोजिम स्थापना भई कोहलपुर नगरपालिकाबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त निजी अस्पताल वा नर्सिङ्ग होम सम्भनुपर्छ ।
- (ठ) “परम्परागत सेवाक्लिनिक” भन्नाले स्थानिय उपलब्ध जडिबुटीद्वारा उपचार सेवा तथा परामर्श प्रदान गर्ने क्लिनिक सम्भनुपर्छ ।
- (ड) “प्रयोगशाला” भन्नाले “डि” र “ई” समुहका प्रयोगशाला सम्भनुपर्छ । ई समुहका प्रयोगशाला भन्नाले आधारभूत स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला सम्भनुपर्छ र डि समुहका प्रयोगशाला भन्नाले आधारभूत अस्पतालमा आधारित प्रयोगशाला सम्भनुपर्छ ।
- (ढ) “प्राकृतिक उपचार केन्द्र” भन्नाले प्रारम्भिक प्राकृतिक उपचार सेवाहरु तथा परामर्श सेवाप्रदान गर्ने उपचार केन्द्र सम्भनुपर्छ ।
- (ण) “प्राविधिक समिति” भन्नाले अनुसूची १ बमोजिमको नगर स्वास्थ्य प्राविधिक समिति सम्भनुपर्छ ।
- (त) “फिजियोथेरापी केन्द्र” भन्नाले बहिरङ्ग फिजियोथेरापी सेवा तथा परामर्श सेवाप्रदान गर्ने केन्द्र सम्भनुपर्छ ।
- (थ) “पूर्णस्थापना केन्द्र” भन्नाले मानसिक तथा शारीरिक पूर्णस्थापना केन्द्र सम्भनुपर्छ ।
- (द) “भवन निर्माण मापदण्ड” भन्नाले भवन निर्माण सम्बन्धी मापदण्ड, २०७२ मा उल्लेखित मापदण्ड सो शब्दले स्वास्थ्य सम्बन्धी भवनको लागि हुँदै मापदण्ड सम्भनुपर्छ र नभएको स्थानको हकमा अनुसूची २ मा उल्लेखित भवन निर्माण मापदण्ड समेतलाई जनाउँछ ।
- (ध) “मन्त्रालय” भन्नाले नेपाल सरकारको स्वास्थ्यतथा जनसंख्या मन्त्रालय सम्भनुपर्छ ।

- (न) “भवन संहिता” भन्नाले भवन ऐन, २०५५ को दफा ३ को उपदफा (२) बमोजिम नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय भवन संहिता सम्झनु पर्छ ।
- (प) “सरकारी अस्पताल” भन्नाले नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहने गरी सार्वजनिकहितका लागि स्थापना भएका वा हुने स्वास्थ्य सेवाप्रदायक अस्पताल सम्झनु पर्छ ।
- स्पष्टीकरण : यस खण्डका प्रयोजनका लागि आंशिक स्वामित्व भन्नाले नेपाल सरकारको कमितमा एकाउन्न प्रतिशत लगानीलाई सम्झनु पर्छ ।
- (फ) “सहकारी अस्पताल” भन्नाले सहकारीको सिद्धान्त बमोजिम सदस्य समेत लाई स्वास्थ्य सेवादिने उद्देश्यले सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई कोहलपुर नगरपालिका बाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त अस्पताल सम्झनुपर्छ ।
- (ब) “सेवा रिग्पा (आम्ची) क्लिनिक” भन्नाले सामान्य आम्ची उपचार सेवा तथा परामर्श सेवाप्रदान गर्ने क्लिनिक सम्झनुपर्छ ।
- (भ) “सामुदायिक अस्पताल” भन्नाले सम्बन्धित सरकारी निकायमा संस्थादर्ता भई सामुदायिक लगानी र व्यवस्थापनमा सञ्चालनहुने गरी मुनाफा रहित उद्देश्य लिई कोहलपुर नगरपालिका बाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त अस्पताल सम्झनु पर्छ ।
- (म) “स्वास्थ्य क्लिनिक” भन्नाले कुनै पनि व्यक्तिलाई स्वास्थ्य सम्बन्धी जाँच गर्ने, उपचार सम्बन्धी आवश्यक परामर्श, एक स्थानबाट पाँच वटा भन्दा कम सेवा जस्तै बहिरङ्ग सेवा, प्रयोगशाला, रेडियो इमेजिङ्ज, फिजियोथेरापी, खोप सेवा, परिवार नियोजन जस्ता सेवा उपलब्ध गराउनका लागि प्रचलित कानून बमोजिम दर्ता भएका संस्थालाई सम्झनुपर्छ र सो शब्दले निजी क्लिनिक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा समेतलाई जनाउँदछ । स्वास्थ्य क्लिनिकले आधारभूत स्वास्थ्य सेवा अन्तर्गतका स्वास्थ्य सेवाप्रदान गर्नेछ ।
- (य) “स्वास्थ्य संस्था” भन्नाले यस निर्देशिका वा प्रचलित कानून बमोजिम दर्ता भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त अस्पताल, स्वास्थ्य क्लिनिक, प्रयोगशाला जस्ता सेवाहरु सञ्चालन

गर्ने संस्था र सो शब्दले आयुर्वेद अस्पताल, किलनिकहरु तथा यस्तै प्रकारका अन्य केन्द्रहरु समेतलाई जनाउँछ ।

- (र) “युनानी उपचार केन्द्र” भन्नाले प्रारम्भिक युनानी उपचार सेवा तथा परामर्श सेवाप्रदान गर्ने केन्द्र सम्झनुपर्छ ।
- (ल) “योग, ध्यान तथा शारिरिक व्यायम केन्द्र” भन्नाले स्वास्थ्य प्रबंधनात्मक योग अभ्यास, ध्यान, प्राणयाम तथा अन्य व्यायामहरु सम्बन्धी सेवा दिने केन्द्र सम्झनुपर्छ ।
- (व) “होमियोप्याथी किलनिक” भन्नाले प्रारम्भिक होमियोप्याथी उपचार सेवा तथा परामर्श सेवा प्रदान गर्ने किलनिक सम्झनुपर्छ ।

परिच्छेद-२

स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रक्रिया

३. स्वास्थ्य सेवा सञ्चालन इजाजत : (१) देहाय बमोजिमका स्वास्थ्य संस्थाको स्थापना, सेवा विस्तार वा स्तरोन्नति गर्ने कोहलपुर नगरपालिकाले इजाजत दिन सक्नेछ ।
 - (क) स्वास्थ्य किलनिक, आयुर्वेदिक किलनिक, सेवा रिपा (आम्च) होमियोप्याथी किलनिक र यस्तै प्रकारका अन्य किलनिकहरु,
 - (ख) फिजियोथेरापी केन्द्र, पुर्नस्थापना केन्द्र (मनोसामाजिक), प्राकृतिक उपचार केन्द्र, अकुपन्चर, अकुप्रेसर केन्द्र, युनानी उपचार केन्द्र, योग ध्यान तथा शारिरिक व्यायम केन्द्र, परम्परागत सेवा किलनिक तथा यस्तै प्रकारका किलनिक तथा सेवा केन्द्रहरु,
 - (ग) जेरियाट्रिक परामर्श केन्द्र,
 - (घ) डि र ई वर्गको प्रयोगशालाहरु,
 - (ड) १५ शैया सम्मका अस्पताल ।
४. पूर्वाधार निर्माण मनसाग्रहका लागि निवेदन दिनु पर्ने : (?) यस निर्देशिका बमोजिम स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य सेवा विस्तार वा स्तरोन्नति गरी स्वास्थ्य सेवा सञ्चालन गर्ने इच्छुक स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार निर्माण गर्ने प्रयोजनका लागि अनुसूची ३ बमोजिमका ढाँचामा मनसाय पत्रका लागि निवेदन दिनु पर्नेछ ।

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नाविकरण निर्देशिका पाहिलो संशोधन २०८८

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा कोहलपुर नगरपालिकाले निवेदन प्राप्त भएको पन्थ्र कार्य दिन भित्र देहायका विवरणहरु परीक्षण गर्ने प्रयोजनका लागि अनुगमन समिति खटाउन सक्नेछ :

- (क) प्रस्तावित स्वास्थ्य संस्थाको व्यावसायिक कार्ययोजना,
 - (ख) प्रस्तावित स्वास्थ्य संस्था रहने स्थानको उपयुक्तता र जग्गाको पर्याप्तता,
 - (ग) प्रारम्भिक वातवारणीय परीक्षण वावातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन,
 - (घ) प्रस्तावित स्वास्थ्य संस्थाले सेवा पुर्याउने क्षेत्र, सो क्षेत्रको जनसंख्या / जनधनत्व, (प्रस्तावित स्वास्थ्य संस्थाले सेवा पुर्याउने क्षेत्रमा अन्य अस्पतालहरुको अवस्थिति र प्रस्तावित अस्पतालले पुर्याउने थप योगदान,
- (३) अनुगमन समितिले उपदफा (२) मा उल्लिखित विषयहरुको विश्लेषण गरी स्पष्ट राय सहितको प्रतिवेदन तीस कार्य दिन भित्र कोहलपुर नगरपालिकाको समक्ष पेश गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिमका प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनको आधारमा पूर्वाधार निर्माणका लागि अनुमति दिन उपयुक्त हुने देखिएमा प्रतिवेदन प्राप्त भएको मितिले पन्थ्र कार्य दिन भित्र कोहलपुर नगरपालिकाले बढीमा तीन वर्षसम्मको समयावधि दिई पूर्वाधार निर्माणका लागि निवेदकलाई मनसायपत्र प्रदान गर्न सक्नेछ।

(५) उपदफा (४) बमोजिमको अवधिभित्र मनासिव कारण परी पूर्वाधार निर्माण गर्न नसकेको भनी समयावधि थपकालागि सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाले अनुरोध गरेमा कोहलपुर नगरपालिकाले त्यस्ता अस्पताललाई बढीमा दुई वर्षमा नबढने गरी पूर्वाधार निर्माणका तागि समयावधि थप गर्न सक्नेछ।

५. सञ्चालन इजाजत दिन सकिने : (१) दफा ४ बमोजिम पूर्वाधार निर्माण कार्य सम्पन्न भए पछि सो पूर्वाधार तयार भएको व्यहोरा सहित सम्बन्धित स्वास्थ्य संस्थाले सेवा सञ्चालन गर्ने आवश्यक कागजातहरु संलग्न गरी अनुसूची ४ बमोजिमको ढाँचामा र स्वास्थ्य किलनिक स्थापना तथा सञ्चालन इजाजत लागि अनुसूची ५ बमोजिमका ढाँचामा कोहलपुर नगरपालिका समक्ष निवेदन दिनु पर्नेछ। स्वास्थ्य संस्थादर्ताका लागि अनुसूची ७ बमोजिमको स्थापना दस्तुर बुझाउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा कोहलपुर नगरपालिकाले निवेदन प्राप्त गरेको मितिले सात दिनभित्र प्राविधिक समिति खटाउनु पर्नेछ।

- (३) उपदफा (२) बमोजिम खटिएको प्राविधक समितिले पन्थ्र कार्य दिनभित्र स्थलगत निरीक्षण गरी स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्रदान गर्न उपयुक्त भए नभएको राय सहितको प्रतिवेदन कोहलपुर नगरपालिका समक्ष पेश गर्नुपर्नेछ ।
- (४) उपदफा (३) बमोजिम प्राविधक समितिको प्रतिवेदनका आधार र यस निर्देशिकामा उल्लिखित अन्य मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई कोहलपुर नगरपालिकाले पाँच वर्षका लागि स्वास्थ्य सेवा सञ्चालन गर्न इजाजत दिन सक्नेछ । स्वास्थ्य सेवा सञ्चालन इजाजतपत्रको ढाँचा अनुसूची ५ बमोजिम हुनेछ ।
- (५) यस दफा बमोजिम स्वास्थ्य संस्थालाई स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति दिने नदिने सम्बन्धमा उपदफा (३) बमोजिम प्राविधक समितिको प्रतिवेदन प्राप्त भएको मितिले सात कार्य दिनभित्र निर्णय गरी सक्नुपर्नेछ र सो को जानकारी सम्बन्धित संस्थालाई दिनु पर्नेछ ।
- (६) यो निर्देशिका प्रारम्भ हुँदाका बखत संस्था दर्ता गर्ने निकायमा दर्ता भएको तर दफा (५) बमोजिम इजाजत लागि निवेदन नदिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाले अनुसूची ७ मा उल्लेख भए बमोजिमका दस्तुरको अतिरिक्त दुइ गुण बढी दस्तुर लिई एक पटकको लागि निर्देशिका बमोजिमको प्रकृया पूरा गरी सञ्चालन अनुमति दिन सकिनेछ ।
- (७) यो निर्देशिका प्रारम्भ हुँदाका बखत संस्था दर्ता गर्ने निकायमा दर्ता भई इजाजतका लागि निवेदन दिएका स्वास्थ्य संस्थाले अनुसूची-७ मा उल्लेख भए बमोजिमको अतिरिक्त लाने दस्तुरमा ५० प्रतिशत बढी दस्तुर बुझाएमा एक पटकको लागि निर्देशिका बमोजिमको प्रकृया पुरा गरी सञ्चालन अनुमति दिन सकिने छ ।
- (८) उपदफा (२) (३) र (५) बमोजिम तोकिएको म्याद भित्र कोहलपुर नगरपालिका वा अनुगमन समितिले कार्य सम्पन्न नगरेमा अनुमतिका लागि निवेदन दिने स्वास्थ्य संस्थाले एक तह माथिल्लो निकायमा उजुर गर्न सक्नेछ । यसरी प्राप्त भएको उजुरी सम्बन्धमा सम्बन्धित माथिल्लो निकायले उपदफा (२), (३) र (५) मा तोकिएको म्यादमा नबढ्ने गरी शीघ्र अनुगमनको व्यवस्था मिलाई सञ्चालन अनुमतिको व्यवस्था गरिदिन सक्नेछ ।

६. थप सेवा विस्तार गर्न वा शाखा स्थापना गर्न अनुमति लिनु पर्ने : स्वास्थ्य संस्थाले आफूले सेवा सञ्चालन गर्न अनुमति पाएका सेवाको अतिरिक्त थप सेवा विस्तार गर्न वा शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट यस निर्देशिका बमोजिमका प्रकृया पुरा गरी अनुमति प्राप्त गर्नु पर्नेछ ।
७. पुनः अनुमति प्राप्त गर्न निवेदन दिनु पर्ने : (१) यो निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालन स्वीकृति लिएका स्वास्थ्य संस्थाले यस निर्देशिका बमोजिम तोकिएको पूर्वाधार तथा मापदण्ड कार्यान्वयन प्रयोजनका लागि यो निर्देशिका प्रारम्भ भए पछि तोकिएको अवधि भित्र पूर्वाधार तयारी योजना (भवन प्रबलीकरण वा नयाँ निर्माण योजना) सहित कोहलपुर नगरपालिका समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा कोहलपुर नगरपालिले त्यस्ता स्वास्थ्य संस्थालाई यस निर्देशिका बमोजिम तोकेको पूर्वाधार पुरा गर्नका लागि तीन वर्ष र मापदण्ड कायम गर्नका लागि एक वर्षको समयावधि दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम समयावधि थप भएका स्वास्थ्य संस्थाले प्रत्येक छ/छ महिनामा प्रणाली प्रतिवेदन कोहलपुर नगरपालिका समक्ष पेश गर्नु पर्नेछ ।
(४) प्रबलिकरण हुने अस्पताल वा नयाँ निर्माण गर्न अनुमति लिई साविकको भवनबाट सेवा दिई रहेका स्वास्थ्य संस्थाले निर्माण अवधि भरका लागि भवनको कारण वा अस्पतालको औजार उपकरणले हुन सक्ने दुर्घटनाको लागि शैया क्षमता बराबरको संख्यामा प्रति व्यक्ति एक लाख रुपैया बराबरको सामुहिक दुर्घटना बीमाको व्यवस्था गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिमका प्रकृया पुरा गरेका स्वास्थ्य संस्थालाई दफा ५ बमोजिम स्वास्थ्य संस्था सञ्चालन गर्न अनुमति प्रदान गरिनेछ ।
(६) यस दफा बमोजिम अनुमतिका लागि निवेदन नदिने, निवेदन दिए पनि अनुमति नपाउने वा निर्धारित अबधि भित्र पूर्वाधार वा मापदण्ड कायम नगर्ने स्वास्थ्य संस्थाको अनुमति कोहलपुर नगरपालिले रद्द गर्नेछ ।
८. अनुमति दस्तुर बुझाउनुपर्ने : स्वास्थ्य संस्थाको स्थापना, सेवा विस्तार वा स्तरोन्नति गर्न अनुमति प्राप्त भएमा सम्बन्धित स्वास्थ्य संस्थाले अनुसूची ६ मा उल्लेख भए बमोजिमको अनुमति दस्तुर कोहलपुर नगरपालिकालाई बुझाउनु पर्नेछ ।

९. नवीकरण गराउनुपर्णे : (१) यस निर्देशिका बमोजिम स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त स्वास्थ्य संस्थाले सेवा सञ्चालन इजाजतको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीन महिना अधि कोहलपुर नगरपालिका समक्ष नवीकरणका लागि अनुसूची ८ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । कोहलपुर नगरपालिकाले आवश्यक जाँच बुझ गरी यस निर्देशिका बमोजिम मापदण्ड पूरा गरेको पाइएमा इजाजत पत्रको अवधि सकिनु अधि इजाजत पत्रको नवीकरण अनुसूची ९ बमोजिमको ढाँचामा गरी दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कोहलपुर नगरपालिकाले अनुसूची ७ मा उल्लेख भए बमोजिमको दस्तुर लिई पाँच वर्षका लागि स्वास्थ्य संस्थालाई सेवा सञ्चालन इजाजतको नवीकरण गरि दिन सक्नेछ । तर यो निर्देशिका प्रारम्भ हुनु अधि स्वास्थ्य संस्था सञ्चालन गर्ने अनुमति पाएका स्वास्थ्य संस्थाको हकमा त्यस्तो स्वास्थ्य संस्थाले यस निर्देशिका बमोजिम तोकिएको मापदण्ड तथा पूर्वाधार कायम नगरे सम्म तीन बर्षमा नबढाई प्रत्येक एक बर्षका लागि अनुमति नवीकरण गरि दिन सक्नेछ । (३) उपदफा (१) बमोजिमका अवधि भित्र मनासिब कारण परी निवेदन पेश गर्न नसकेको भनी कारण खुलाई थप तीन महिना भित्र निवेदन पेश गरेमा दोब्बर नवीकरण दस्तुर लिई कोहलपुर नगरपालिकाले सेवा सञ्चालन अनुमति नवीकरण गरि दिन सक्नेछ । (४) उपदफा (२) वा (३) बमोजिमको अवधि भित्र नवीकरणका लागि निवेदन पेश नगर्ने स्वास्थ्य संस्थाको सेवा सञ्चालन अनुमतिपत्र स्वतः खरेज हुनेछ र सो जानकारी प्रादेशिक स्वास्थ्य संरचनामा समेत दिनुपर्नेछ ।
१०. गुणस्तर तथा मापदण्ड अनुगमन सम्बन्धी व्यवस्था : (१) स्वास्थ्यसंस्थाले आफूले प्रदान गरेका सेवाहरूको यस निर्देशिकामा उल्लिखित मापदण्ड बमोजिमको गुणस्तर भए नभएको सम्बन्धमा प्रत्येक बर्ष परीक्षण (स्व.मूल्यांकन् गराई सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र कोहलपुर नगरपालिका समक्ष अनिवार्यरूपमा पेश गर्नुपर्नेछ । (२) उपदफा (१) बमोजिम तोकिएको अवधि भित्र प्रतिवेदन पेश नगर्ने स्वास्थ्य संस्थालाई सो प्रतिवेदन पेश गर्न कोहलपुर नगरपालिकाले निर्देशन दिन सक्नेछ ।

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नवीकरण निर्देशिका पाहिलो संशोधन २०७८

- (३) उपदफा (१) मा जुन सुकै कुरा लेखिएको भए कोहलपुर नगरपालिका, प्रादेशिक स्वास्थ्य संरचना र मन्त्रालयले आवश्यकता अनुसार जोखिम, भौगोलिक अवस्थिति, बिरामीको चाप, शाल्यक्रियाको संख्या, वित्तीय लगानीका आधारमा नमूना छनौट गरी स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको गुणस्तर तथा यस निर्देशिकाको मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा निरीक्षण तथा अनुगमन गर्न वा गराउन सक्नेछ ।
- (४) यस निर्देशिकामा अन्यत्र जुन सुकै कुरा लेखिएका भएता पनि प्रादेशिक स्वास्थ्य संरचना तथा मन्त्रालयले जुन सुकै निकायबाट सेवा सञ्चालन अनुमति प्राप्त गरेका अस्पताल वा स्वास्थ्यसंस्था र कोहलपुर नगरपालिको समेत अनुगमन गर्न सक्नेछ ।
- (५) उपदफा (३) वा (४) बमोजिम नियमित वा आकस्मिक अनुगमन गर्दा तोकिएका गुणस्तर वा पूर्वाधार पूरा नगरी सेवा सञ्चालन गरेको पाईएमा त्यस्ता संस्थालाई तत्काल सुधारका लागि बढीमा तीन महिनाको म्याद दिई सुधारको मौका दिन सक्नेछ ।
- (६) यस दफा बमोजिम निरीक्षण तथा अनुगमनका ऋममा दिएको निर्देशन पालना नगर्ने, यस निर्देशिका बमोजिमका गुणस्तर तथा पूर्वाधार मापदण्ड पूरा नगर्ने वा गुणस्तर परीक्षणको वार्षिक प्रतिवेदन पेश नगर्ने स्वास्थ्य संस्थालाई कोहलपुर नगरपालिले त्यस्ता स्वास्थ्य संस्थाले प्रदान गरि आएको सेवा पूर्ण वा आशिक रूपमा तत्काल बन्द गर्न आदेश दिन सक्नेछ ।
- (७) उपदफा (६) बमोजिम स्वास्थ्य संस्थालाई कारबाही गर्नुपूर्व सम्बन्धित स्वास्थ्य संस्थालाई मनासिब माफिको सफाइ पेश गर्ने मौक दिनुपर्नेछ ।
- (८) यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि अन्य प्रचलित कानून बमोजिम गरिने अनुगमनलाई वा व्यवस्थालाई सीमित गर्नेछैन ।
- (९) स्वास्थ्यसेवा संचालन सम्बन्धी अनुमति लिने प्रक्रिया प्रारम्भ नगरेका स्वास्थ्य संस्थामा कुनै पनि चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीले किलनिकल प्राक्टिस गर्ने पाउने छैन । कुनै चिकित्सक, नर्स वा स्वास्थ्य कर्मीले त्यस्तो संस्थामा किलनिकल प्राक्टिस गरेमा निजलाई कारबाहीको लागि सम्बन्धित परिषदमा लेखी पठाइनेछ ।

- (१०) कोहलपुर नगरपालिका अन्तर्गतका निजी अस्पताल, नर्सिङ्ग होम, स्वास्थ्य क्लिनिक र औषधि पसलको अनुगमन अनुसूची १२ बमोजिमको चेकलिस्ट प्रयोग गरी गर्न सकिनेछ भने अन्य स्वास्थ्य संस्थाको अनुगमन प्रचलित कानून बमोजिम हुनेछ ।
११. निवेदनदिन सक्ने : (१) दफा १० को उपदफा (७) बमोजिम दिएका आदेश वा अनुगमन समितिले यस निर्देशिका बमोजिम पेश गरेको अनुगमन प्रतिवेदन उपर चित्त नबुझ्ने स्वास्थ्य संस्थाले त्यस्तो प्रतिवेदन पेश भएको मितिले १५ दिनभित्र चित्त नबुझ्नुको स्पष्ट आधार र कारण सहित पुनराबलोकनको लागि प्रादेशिक स्वास्थ्य संरचना समक्ष निवेदन दिन सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन कोहलपुर नगरपालिको प्रतिकृया समेत लिई प्रादेशिक स्वास्थ्य संरचनाले छानविन गरी यथाशीघ्र निर्णय गर्नेछ र सो सम्बन्धमा प्रादेशिक स्वास्थ्य संरचनाले गरेको निर्णय अन्तिम हुनेछ ।
१२. स्वास्थ्य संस्था गाभिई सञ्चालन गर्न सक्ने : स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी तथा सुविधायुक्त बनाउन सञ्चालनमा रहेका एक भन्दा वढी स्वास्थ्य संस्थाहरु एक आपसमा गाभिई सेवा सञ्चालन गर्न चाहेमा सेवा सञ्चालन गर्न कोहलपुर नगरपालिका समक्ष त्यस्ता स्वास्थ्य संस्थाहरूले संयुक्त रूपमा निवेदन दिन सक्नेछन् ।
१३. अनुमति खारेजी तथा कारबाही सम्बन्धी व्यवस्था : (१) यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कोहलपुर नगरपालिकाले स्वास्थ्य सेवा सञ्चालन सम्बन्धी अनुमति लिन वा अनुमति नवीकरण गर्नको लागि एक पटकको लागि निश्चित समय अवधि दिई सार्वजनिक सूचना प्रकाशन गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिमको अवधिभित्र स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी अनुमति नलिने स्वास्थ्य संस्थाको र दफा ९ को उपदफा (५) बमोजिमको अवधिभित्र अनुमति नवीकरण नगर्ने स्वास्थ्य संस्थाको अनुमति स्वतः खारेज स्वतः खारेज हुनेछ ।

परिच्छेद - ३

स्वास्थ्य सेवा सञ्चालन तथा गुणस्तर सम्बन्धी व्यवस्था

१४. स्वास्थ्य सेवा सञ्चालन : (१) यस निर्देशिका बमोजिम अनुमति नलिई कसैले पनि स्वास्थ्य सेवा सञ्चालन गर्नु हुदैन।

- (२) कसैले यस निर्देशिका बमोजिम अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएमा सो कार्य रोक्न तथा त्यस्तो स्वास्थ्य संस्थालाई आवश्यक कानुनी कारबाहीको लागि सोभै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउनेछ र त्यस्ता संस्थाका सञ्चालक भविष्यमा स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान नगर्ने गरी अभिलेख समेत राखिनेछ।
- (३) स्वास्थ्य संस्थाले आफ्नो उद्देश्य र क्षमता अनुसार कोहलपुर नगरपालिकाबाट अनुमति लिई देहायका सेवाको समुचित व्यवस्था गरी स्वास्थ्य सेवा सञ्चालन गर्न सक्नेछ :

- (क) आधारभूत स्वास्थ्य सेवा
- (ख) सामान्य चिकित्सा सेवा
- (ग) सामान्य शल्यक्रिया सेवा
- (घ) स्त्री तथा प्रसुति सेवा
- (ड) आकस्मिक सेवा,
- (च) बाल सोग तथा शिशु सेवा
- (छ) सामान्य दन्त सेवा
- (ज) बर्हरंग सेवा,
- (झ) अन्तरंग सेवा,
- (ञ) निदानात्मक सेवा (प्रयोगशाला, रेडियो ईमेजिड आदि)
- (ट) फार्मेसी सेवा,
- (ठ) रक्त सचार सेवा,

नोट १५ शैया सम्मका अस्पतालले सम्बन्धित चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा प्रदान गर्न सक्नेछन् तर अन्य विशेषज्ञ सेवा दिन मिल्ने छैन। यदि अन्य सेवा दिनु परेमा सम्बन्धित तहबाट कमितमा ५० शैयामा स्तरोन्नति हुनुपर्नेछ।

१५. गुणस्तर सुनिश्चितता सम्बन्धी मापदण्ड : (१) स्वास्थ्य संस्थाले दफा ३ बमोजिमका स्वास्थ्य सेवा सञ्चालन गर्दा देहायको गुणस्तरको सुनिश्चितता गर्नुका साथै देहायका अल्लिखित मापदण्डहरूको समेत पालना गरेको हुनु पर्नेछ :
- (क) बहिरंग विभागमा आउने बिरामीको चापका आधारमा बिरामी दर्ता, विशेषज्ञ परामर्श, निदानात्मक सेवाहरू र औषधी कक्षमा छिटो छरितो सेवा दिने व्यवस्था मिलाउनु पर्नेछ ।
 - (ख) स्वास्थ्य संस्थामा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम संक्रमण नियन्त्रण (इन्फेक्सन प्रिभेन्सन) को व्यवस्था हुनु पर्नेछ र सोको नियमित र प्रभावकारी अनुगमन गर्नु पर्नेछ ।
 - (ग) स्वास्थ्य संस्थाले विभिन्न ईकाईबाट प्रदान गर्ने स्वास्थ्य सेवाहरू स्तरीय रूपमा सञ्चालन गर्न कार्य सञ्चालन निर्देशिका (स्ट्रान्डर अप्रेरेटिंग म्यान्यूल) तयार गरी लागु गर्नु पर्नेछ ।
 - (घ) स्वास्थ्य संस्थाले बहिर्ज सेवा प्रदान गर्ने चिकित्सकहरू उपलब्ध हुने समय तालिका (दिन र बार खुल्ने गरी) सबैले देख्ने ठाउँमा राखिएको हुनु पर्नेछ ।
 - (ङ) स्वास्थ्य संस्थाले उपलब्ध गराउने भनिएको विशेषज्ञ सेवा सम्बन्धित बिशेषज्ञ चिकित्सकबाट प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
 - (च) बिरामीले आफूले सेवा लिन चाहेको चिकित्सकबाट सेवा लिन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेछ ।
 - (छ) बिरामी वा बिरामीको रेख देख गर्ने व्यक्तिलाई रोग र उपचार पद्धतिबारे स्पष्ट जानकारी दिने व्यवस्था हुनु पर्नेछ ।
 - (ज) स्वास्थ्य संस्था परिसर तथा सेवा दिने कक्षहरू नियमित रूपमा सफा सुधार राखिएको हुनुपर्ने छ ।
 - (झ) सबैले देख्ने स्थानमा उजुरी पेटिका राखिएको हुनु पर्नेछ ।
 - (ञ) जनगुनासो व्यवस्थापनका लागि गुनासो सुने अधिकारी तोकी जनगुनासो तथा पर्न आएका उजुरी समाधान गर्ने व्यवस्था मिलाएको हुनुपर्नेछ । साथै समाधान हुन नसक्ने भएमा सोको कारण सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।

- (ट) बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रकृया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र (प्यासिएन्ट चार्टर) स्वास्थ्य संस्थामा अनुसूची १० बमोजिमको ढाँचामा तयार गरी सबैले देखिने गरी राख्नु पर्नेछ र सोही अनुरूप सेवाको निश्चितता गर्नु पर्नेछ ।
- (ठ) स्वास्थ्य संस्थामा आउने बिरामीलाई आवश्यक पर्ने जानकारी गराउन सोधपुछ वा सहायता कक्षको व्यवस्था गरी सेवाग्राहीलाई आवश्यक जानकारी दिन व्यवस्था गरेको हुनु पर्नेछ ।
- (ड) सेवा प्रदायक चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको सुरक्षाका लागि विभिन्न सर्वा रोग विरुद्धका खोप तथा व्यक्तिगत सुरक्षा व्यवस्था गरेको हुनु पर्नेछ ।
- (ढ) हरेक स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियम बनाएको हुनु पर्नेछ ।
- (ण) स्वास्थ्य संस्थाले नेपाल सरकारबाट सञ्चालित सेवा वा कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले तोकेका प्रोटोकल/मापदण्ड/निर्देशिका अनिवार्य रूपमा पालना गरेको हुनु पर्नेछ ।
- (त) अस्पतालले चौबीसै घण्टा चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीबाट आकस्मिक सेवा दिएको हुनु पर्नेछ ।
- (थ) अस्पतालमा रहेको आकस्मिक शैया क्षमताको आधारमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्था गरेको हुनुपर्नेछ र सो को विवरण अनुसूची ११ बमोजिमको ढाँचामा सबैले देख्ने ठाँउमा राख्नु पर्नेछ ।
- (द) आकस्मिक विभागबाट बिरामी भर्ना गर्न, रिफर गर्न, बिरामीको रेफरल प्रकृया र बिरामी सार्ने पद्धति स्पष्ट परिभाषित भएको हुन पर्नेछ र सोको व्यहोरा बमोजिमको ढाँचामा सबैले देख्ने ठाँउमा राख्नु पर्नेछ ।
- (ध) अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्ट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।
- (न) खण्ड (ध) बमोजिम उपलब्ध गराएका उपचार सेवाको अभिलेख राखी सोको प्रतिवेदन कोहलपुर नगरपालिका कार्यालयमा नियमित रूपमा पठाउनु पर्नेछ ।

- (प) अस्पतालहरुमा ज्येष्ठ नागरिकहरूलाई विशेष किसिमका सुविधाका व्यवस्था हुनपर्ने र आवश्यक मात्रामा शैया छुट्याउनु पर्नेछ ।
- (फ) स्वास्थ्य संस्था सञ्चालन गरिने भवन र अन्य पूर्वाधार भवन संहिता र सम्बन्धित क्षेत्र भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप हुनुपर्नेछ ।
- (ब) अस्पतालले विपद् व्यवस्थापनको कार्ययोजना बनाएको हुनुपर्नेछ । सो कार्यका लागि सम्पर्क व्यक्ति तोकी सोको जानकारी कोहलपुर नगरपालिकाको कार्यालयमा दिनु पर्नेछ ।
- (भ) अस्पतालले सूचना अधिकारी तोक्नुपर्नेछ ।

परिच्छेद-४

अस्पताल सम्बन्धी मापदण्डहरु

१६. अस्पतालको पूर्वाधार सम्बन्धी मापदण्ड : (१) अस्पतालले सेवा सञ्चालन गर्दा देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पूरा गरेको हुनु पर्नेछ :
- (क) अस्पताल रहने स्थान धुवाँ, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको ।
 - (ख) अस्पताल रहने क्षेत्र र हाताभित्र उपयुक्त सुरक्षाको व्यवस्था भएको ।
 - (ग) अस्पताल स्थापना हुने स्थान सडक यातायातको पहुँच भएको ।
 - (घ) पानी, बिजुली र सञ्चार सुविधा उपलब्ध भएको ।
 - (ङ) सवारी साधन पार्किङ लागि पर्याप्त व्यवस्था भएको ।
 - (च) अस्पताल परिसरमा स्वस्थकर वातावरणका लागि बृक्षारोपण तथा बगैचाको व्यवस्था भएको ।
- (२) आकस्मिक सेवाका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्नेछ :
- (क) कुल शैया क्षमताको कमितमा दश प्रतिशतका दरले आकस्मिक कक्षमा शैयाहरु उपलब्ध हुनु पर्नेछ ।
 - (ख) आकस्मिक कक्ष सञ्चालन गर्दा अल्ग्रसाउण्ड, एक्सरे इमेजिङ सेवा, प्रयोगशाला, ओ.पी.डी., ओ.टी. तथा अन्य वार्डहरुमा समेत सजिलै बिरामी ल्याउन लैजान सकिने (व्हिलचेर, ट्रली, स्टेचर) गरी सञ्चालनमा ल्याएको हुनु पर्नेछ ।

- (ग) आकस्मिक कक्षमा प्रतिक्षालय, शौचालय, ट्रायज रुम (Triage Room), चेन्जरी रुम, मेडिको लेगल केश (Medico-legal Case) जस्तै रेप भिक्टिम (Rape victim) आदिको लागि गोपनियता सुनिश्चित हुने कोठाको समेत व्यवस्था भएको हुनु पर्नेछ ।
- (घ) चौबीसै घण्टा आकस्मिक सेवा दिने व्यवस्था मिलाएको हुनु पर्नेछ ।
- (ङ) आकस्मिक विभागवाट बिरामी भर्ना गर्न, रिफर गर्ने बिरामीको रेफरल प्रक्रृता बिरामी तथा सर्ने पद्धति स्पष्टरूपमा परिभाषित रहेको हुनु पर्नेछ ।
- (च) प्रकोपजन्य रोगहरु, प्राकृतिक प्रकोप जस्ता पक्षहरूलाई विचार गरी आकस्मिक सेवाका उपचार लागि संस्थाले विपत (व्यवस्थापन योजन बनाएको हुनु पर्नेछ) ।
- (छ) आकस्मिक सेवामा काम गर्ने जनशक्ति कमितमा बेसिक लाइफ सर्पोट/प्राइमेरी ट्रामा केयर/ एडभान्स कार्डिएक लाएफ सर्पोट/एडभान्स ट्रामा लाइफ सर्पोट सम्बन्धी तालिम लिएको हुनु पर्नेछ ।
- (३) बहिरंग विभागका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्नेछ:
- (क) अस्पतालबाट प्रदान हुने प्रत्येक विशेषज्ञ सेवाका लागि ओ.पी.डी. कक्षको व्यवस्था मिलाएको ।
- (ख) अस्पतालका लागि सामान्यतया सामान्य चिकित्सा, वालरोग, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुती सेवा हुनुपर्नेछ ।
- (ग) उपलब्ध भएका चिकित्सकहरु मध्ये सेवाग्राहीले उपलब्ध भएसम्म रोजेको चिकित्सकसँग परीक्षण गर्न पाउने व्यवस्था भएको ।
- (४) अन्तर्गत विभागका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्नेछ:
- (क) अस्पतालमा शल्यक्रिया पश्चात पनि बिरामीको अवस्था स्थिर नभएसम्म उक्त शल्यक्रिया गर्ने समूह तथा सर्जन चिकित्सक र एनेस्थेसियोलोजिष्ट अस्पतालमा रहिरहनु पर्ने र तत्पश्चात पनि सर्जरीको प्रकृति हेरी आवश्यक परेको खण्डमा तत्काल उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने ।
- (ख) नर्सिङ्ग ड्यूटी स्टेशनबाट प्रत्येक बिरामीको प्रत्यक्ष निगरानी हुने व्यवस्था गर्नु पर्ने । उक्त सुविधा नभएमा प्रत्येक बिरामीको शैयामा कल बेल राख्नु पर्ने ।

- (५) एलाईड हेल्थ तथा निदानात्मक सेवाका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्नेछः
- (क) प्रत्येक किसिमका परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नीति अनुरूपको प्रयोगशालाको व्यवस्था भएको हुनु पर्ने ।
- (ख) रेडियो डाइनोसिस, अल्ट्रासाउण्ड, एक्सरे फिल्म लोडिङ, अनलोडिङ तथा प्रोसेसिङ लगायतका इमेजिङ सेवा कक्षहरु ओ.पी.डी., ओ.टी. तथा वार्डहरूलाई समेत सजिलै बिरामी ल्याउन लैजान सकिने (व्हीलचेयर, ट्र्ली, स्टेचर) गरी संचालनमा ल्याएको हुनुपर्ने ।
- (ग) यस्ता सेवा प्रदान गरिने कोठाहरूमा प्रतिक्षालय, शौचालय, चेन्जिङ रुमको व्यवस्था समेत भएको हुनुपर्ने ।
- (६) अस्पतालमा पोषण, खोप, आमा र वच्चाको स्वाथ्य, परिवार नियोजन जस्ता सेवाहरूको सरकारको नीति बमोजिम प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक सेवा उपलब्ध हुनु पर्नेछ ।
- (७) अस्पतालमा कम्तीमा वच्चा तथा आमाको लागि विशेषज्ञ सेवा र विशेषज्ञ अस्पतालमा सो अस्पतालको प्रकृति अनुसारको विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्नेछ ।
- (८) औषधि पसल (फार्मेसी) का लागि देहाय बमोजिमको पूर्वाधार मापदण्ड पुरा गरेको हुनु पर्नेछः
- (क) अस्पताल हाता भित्र औषधि पसलको व्यवस्था अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७० बमोजिम गर्नु पर्नेछ ।
- (ख) चौबिसै घण्टा फार्मेसी सञ्चालनका लागि फार्मेसी विषय अध्ययन गरेका दक्ष जनशक्तिको व्यवस्था हुनु पर्नेछ ।
- (ग) फार्मेसी कक्षमा औषधिको गुणस्तरमा ह्लास नहुने गरी सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाउनु पर्ने । साथै ताप संवेदनशील औषधी तथा भ्याक्सिनको भण्डारण तोकिएको तापक्रममा हुनुपर्ने ।
- (घ) उपचारमा प्रयोग गरिने लागू औषधहरु (नारकोटिक औषधहरु) लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम स्वास्थ्य संस्थाले चिकित्सकको लिखित प्रेस्क्रीप्शन अनुसार मात्र वितरण गर्ने व्यवस्था मिलाएको हुनु पर्नेछ । साथै औषधिको आमदानी तथा वितरणको अभिलेख राख्नु पर्नेछ ।

- (ङ) म्याद नाघेका औषधिहरु नियमित रूपमा अस्पताल फोहर व्यवस्थापन निर्देशिकामा तोके बमोजिमको विधि अपनाई नष्ट गर्नुपर्नेछ ।
- (च) आकस्मिक सेवाका लागि चाहिने आवश्यक औषधिहरु चौबिसै घण्टा उपलब्ध हुने व्यवस्था हुनु पर्ने ।
- (छ) अस्पतालले बाट्य व्यक्ति वा संस्थालाई फार्मेसी सेवा सञ्चालन गर्न दिएको अवस्थामा सो व्यक्ति वा संस्थाले पनि अस्पतालले पालना गर्नुपर्ने माथि उल्लेख भएका शर्तहरु सम्पूर्ण अनिवार्य रूपमा पालना गर्ने व्यवस्था मिलाइएको हुनु पर्ने ।
- (ज) औषधीको खुद्रा मूल्यमा छुट्टको व्यवस्था भएमा सबैले देख्ने गरी सूचना टाँस गर्नु पर्नेछ ।
- (झ) भवन संहितामा उल्लेखित मापदण्ड अनुसुप्त औषधि पसल सञ्चालन हुने भवन निर्माण भएको हुनु पर्ने
- (९) रक्त सञ्चार सेवा (ब्लड बैंक) का लागि देहाय बमावजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्नेछः
- (क) बिरामीको लागि आवश्यक पर्ने ब्लड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको हुनु पर्ने ।
- (१०) अस्पतालमा रहेका बिरामी तथा अन्य सेवाग्राहीलाई असहज नहुने गरी अलग्गै चिस्यान कक्ष वा शवगृहको व्यवस्था भएको हुनु पर्नेछ ।
- (११) अस्पताल व्यवस्थापनका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्नेछः
- (क) सोधपूछ तथा गुनासो सुनुवाई कक्षः
- (१) सेवाग्राहीहरुको सुविधाको लागि आवश्यक कर्मचारी सहितको सोधपूछ कक्षको व्यवस्था हुनुपर्ने ।
- (२) अस्पतालले प्रदान गर्ने सेवाका विषयमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्ने उचित प्रबन्ध मिलाइएको हुनु पर्ने ।
- (ख) सूचना संप्रेषणः
- (१) अस्पताल भित्र प्रभावकारी सूचना संप्रेषणका लागि आन्तरिक टेलिफोन (इन्टरकम)को व्यवस्थाका साथै आवश्यक आधुनिक संयन्त्रको समुचित प्रयोग हुनुपर्ने ।

- (२) अस्पतालहरुमा सार्वजनिक संचार सेवाको व्यवस्था हुनुपर्ने ।
 (३) प्रहरी, एम्बुलेन्स, दमकल जस्ता सेवा लगायतका आकस्मिक सेवा टेलिफोन नम्बरहरु स्पष्ट देखिने गरी राख्नु पर्ने ।

(ग) पानी वितरणः

- (१) अस्पतालमा बिरामी र अन्य ब्यक्तिहरुका लागि चौबीसै घण्टा शुद्ध पानी विश्व स्वास्थ्य संघले तोकेअनुरूपको आपूर्ति हुनु पर्ने ।
 (२) अस्पतालद्वारा वितरण हुने पानीको गुणस्तर परिक्षण ४ / ४ महिनामा गराई अभिलेख राखिएको हुनुपर्ने । बाहिरंग, नर्सिङ्ग कक्ष, अन्तरंग, अपरेशन आपतकालीन थिएटर र कक्षहरुमा पानी व्यवस्था हुनु पर्ने ।

(घ) विद्युत आपूर्ति:

- (१) अस्पताल क्षेत्रभित्र र सबै विभागहरुमा चौबीसै घण्टा विद्युत आपूर्ति व्यवस्था हुने मिलाएको हुनुपर्ने । साथै लोसोडसेडिको समयमा विद्युत आपूर्ति गर्न अटोमेटिक ब्याक अप सिष्टम स्थापना गरेको हुनुपर्ने ।
 (२) ओ.टी., इमर्जेन्सी कक्ष लगायतका संवेदनशील कक्षहरुमा आपतकालीन विद्युत ब्याक अप सिष्टम राखेको हुनुपर्ने ।

(ड) सरसफाई तथा शौचालय व्यवस्थापनः

- (१) अस्पतालको सम्पूर्ण क्षेत्र सधै सफा राख्नु पर्नेछ ।
 (२) अस्पतालमा देहाय बमोजिमको सेवा दिइने कक्षहरु वा किलनिकमा शौचालयको व्यवस्था हुनु पर्नेछः
 (क) आकस्मिक कक्ष
 (ख) लेवर रुम
 (ग) प्याथोलोजी सेवा
 (घ) बाहिरंग विभाग (आवश्यकता अनुसार महिला र पुरुषका लागि अलग अलग)
 (ङ) प्रति छ बेडको जनरल सेवामा एक
 (च) महिला तथा अपाडगका लागि अलगै
 (छ) क्याविन तथा डबल रुमका लागि (एटेच भएको)
 (ज) डाक्टर तथा स्टाफका लागि (आवश्यकतानुसार)

(३) अस्पताल हाताभित्र सेवाग्राही तथा सेवाप्रदायकका लागि पर्याप्त पानी र साबुन सहितको शौचालयको व्यवस्था हुनु पर्नेछ ।

(४) शौचालय सधै सफा राख्ने व्यवस्था गरेको हुनु पर्नेछ ।

(च) मर्मत सम्भार व्यवस्था:

(१) अस्पतालले प्रयोग गर्ने उपकरण तथा औजारहरु समयमा नै मर्मतको व्यवस्था हुनु पर्नेछ । साथै ठूला र गम्भीर प्रकृतीका औजार उपकरणहरुको कम्पनीले निर्दिष्ट गरेको मर्मत अवधि अनुसार मर्मत सम्भार कार्ययोजना बनाई सोही अनुसार मर्मत गरेको हुनु पर्नेछ ।

(२) अस्पतालको भवन, सवारी साधन, मेसिनरी औजार, यन्त्र, उपकरण, विद्युतीय उपकरण र अन्य उपकरणहरुको नियमित मर्मत संभार गर्ने व्यवस्था मिलाएको हुनु पर्नेछ ।

(छ) **बिरामी कुरुवालाई सुविधा:** अस्पतालको वार्ड तथा अन्य उपचार दिने स्थानमा आवश्यकता अनुसार बिरामीको साथमा रह्ने एक जना कुरुवालाई बस्न सक्ने प्रवन्ध हुनु पर्नेछ ।

(ज) **क्यान्टिन सुविधा:** स्वास्थ्य संस्था हाता भित्र खाना पकाउने (किचेन) र खाना खाने (डाइनिङ) अलग-अलग ठाउँ सहितको सफा र सुविधायुक्त क्यान्टिनको व्यवस्था भएको हुनु पर्नेछ ।

(झ) लण्डी व्यवस्थानः

(क) अस्पतालमा प्रयोग हुने एप्रोन, पन्जा, टोपी, जुत्ता, तन्ना, खोल, तकिया, रुमाल जस्ता लुगा कपडा धुनको लागि लण्डीको व्यवस्था भएको हुनु पर्ने ।

(ख) अस्पताल भर्ना भएका बिरामीको लुगा धुने सुविधाको व्यवस्था भएको हुनु पर्ने ।

(ज) भण्डार (Store) व्यवस्था:

(क) आपत्कालीन अवस्थामा प्रयोग हुने सामग्रीहरुको अलगै भण्डार कक्ष हुनुपर्ने । यस्तो भण्डारमा कम्तिमा एक महिनाको लागि अत्यावश्यक सामग्री स्टक राख्ने व्यवस्था भएको हुनुपर्ने ।

(ख) अस्पतालको लागि आवश्यक लताकपडा, सरसफाइ सामग्री, औजार, उपकरण तथा औषधिको न्यूनतम मौज्दात रहनु पर्ने र सो सामग्रीहरुको उपयुक्त भण्डारणको लागि आवश्यक उपकरणहरुको व्यवस्था गरेको हुनु पर्ने ।

(ट) सुरक्षा व्यवस्था:

- (क) अस्पतालमा सुरक्षा व्यवस्था मिलाउन सुरक्षा गार्डको व्यवस्था भएको हुनु पर्ने ।
 (ख) आपत्कालीन अवस्थाको लागि तत्काल सेवा प्रदान गर्ने राज्यका सुरक्षा निकायसँग समन्वय कायम गर्ने व्यवस्था मिलाएको हुनुपर्ने ।

(१२) एम्बुलेन्स सञ्चालन: अस्पतालमा मेडिकल एटेण्डेण्ट सहितको एम्बुलेन्स १ वटा अनिवार्य हुनुपर्ने र अस्पतालले त्यस्ता मेडिकल एटेण्डेण्टलाई बेसिक इमरजेन्स मेडिसीन ट्रेनिङ (Basic Emergency Medicine Training) दिने व्यवस्था मिलाउनुका साथै एकिकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा संचालन निर्देशिका २०७७ बमोजिम एम्बुलेन्स सेवा संचालन गर्ने व्यवस्था मिलाएको हुनु पर्नेछ ।

(१३) स्थान तथा जग्गा पूर्वाधार :

- (क) अस्पताल रहने स्थान : अस्पताल रहने स्थान छनौट गर्दा पायक पर्ने गरी प्रदूषण मुक्त क्षेत्रको छनौट गर्न पर्नेछ । छनौट गरिएको स्थान त्यस्तै प्रकृतिको अस्पताल रहेको स्थानको कमितमा एक कीलोमीटर टाढा हुनु पर्नेछ । विशिष्ट प्रकृतिको बहुसेवा उपलब्ध गराउने अस्पताल, आयूर्वेद, होमीयोप्याथिक जस्ता फरक प्रकृतिका अस्पतालको हकमा र जनघनत्वको आधारमा अस्पतालको शैया आवश्यक देखिएमा यो बन्देज लागू हुनेछैन ।
 (ख) अस्पताल सञ्चालनको लागि आफ्नै स्वामित्वको पर्याप्त जग्गा हुनुपर्नेछ । आफ्नो जग्गा नभएको हकमा कम्तीमा पन्थ बर्षका लागि जग्गा भाडामा लिई सो जग्गामा पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउन सक्नेछ ।

(१४) अस्पतालको भवन:

- (क) अस्पताल सेवा सञ्चालन गरिने भवन नक्सा र डिजाइन भवन ऐन, २०५५ को दफा ११ मा भएको व्यवस्था अनुरूप स्वीकृत भएको हुनुपर्नेछ । नेपाल सरकारले अस्पतालका सम्बन्धमा छुटै मापदण्ड तोकेको भएमा सोही बमोजिम । भवन सहिता तथा सम्बन्धित कोहलपुर नगरपालिका वा नगर विकास समितिले जारी गरेको मापदण्ड बमोजिम सो भवन निर्माण भएको सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयबाट सिफारिस प्राप्त गरेको हुनु पर्नेछ ।

- (ख) भवनमा सर्वसाधारणको जानकारीका लागि विपत व्यवस्थापन योजना तयार गरी सुरक्षा सम्बन्धी संकेत चिन्हहरू उपयुक्त स्थानमा प्रस्त देखिने गरी राखिएको हुनु पर्नेछ ।
- (ग) अस्पतालको कोठाहरुमा उपयुक्त भेन्टीलेसन वा वातानुकुलित यन्त्र राखिएको हुनु पर्नेछ ।
- (घ) अस्पतालमा प्रशासनिक कार्यालय, ओ.पी.डी., प्रयोगशाला, फार्मसी, वार्ड, क्यान्टिनको व्यवस्था हुनुपर्नेछ ।
- (ङ) अस्पतालमा विलचयर तथा ट्रिलिको सहज आवागमनको व्यवस्थाका लागि लिप्ट/र्याम्पको व्यवस्था भएको हुनुपर्नेछ ।
- (च) प्रतिक्षालयमा आवश्यकता अनुसार बस्ने कुर्सीको व्यवस्था हुनुपर्ने र सूचना पाठी, टेलिभिजन, पत्रपत्रिका लगायतका माध्यमबाट सूचना प्रदान गर्ने व्यवस्था मिलाएको हुनुपर्नेछ ।
- (छ) अस्पतालको कुल निर्माण क्षेत्रफल, प्रति शैया ५५ वर्ग मीटरका दरले हुनु पर्नेछ । उक्त क्षेत्र भित्र सोधपुछ, दर्ता कक्ष, प्रतिक्षालय, प्रवेशद्वार सहितको हलको क्षेत्र समावेश भएको हुनुपर्नेछ । सो बाहेक घर, भान्सा तुगाधुने कोठा, जेनरेटर कक्ष, कर्मचारी आवास तथा भण्डार कक्ष, मर्मत सम्भार कक्ष आदिका लागि थप व्यवस्था गरेको हुनुपर्नेछ ।
- (ज) आफ्नो जग्गा नभएका पन्थ्र शैयाका अस्पतालले घर जग्गा भाडामा लिई सेवा सञ्चालन गर्दा सो घर भूकम्पीय जोखिम प्रतिरोध क्षमता भएको भनि सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालयबाट प्रमाणित भएको हुनु पर्नेछ ।
- (झ) बहिरंग विभागको प्रत्येक कोठाको क्षेत्रफल कमितमा चौथ वर्ग मीटर हुनुपर्नेछ । शौचालय, प्रतिक्षालय, बिशेषज्ञको सहयोगी रहने कक्षका लागि पर्याप्त स्थान हुनु पर्नेछ ।
- (ट) बिरामीको चापको अनुपातमा पर्याप्त र सुविधाजनक हुने गरी फर्निचर सहितको प्रतिक्षालयको व्यवस्था भएको हुनु पर्नेछ ।
- (ठ) अस्पताल भित्र प्रवेश गर्ने र बाहिर निस्कने अलग-अलग प्रवेश द्वार हुनुपर्नेछ ।

- (ड) आपतकालीन सेवाका लागि प्रयोग हुने सवारी साधनहरु अस्पतालको आपतकालीन कक्ष र अन्य अत्यावश्क ठाउँमा सहज रूपमा जान सक्ने गरी अलगै बाटो र गेटको व्यवस्था गरेको हुन पर्नेछ।
- (ए) सेवाग्राही र अस्पताल कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन एम्बुलेन्स र दमकल जस्ता सवारी साधनका लागि पार्किङको व्यवस्था हुनु पर्नेछ। न्यूनतम पार्किङ कूल जग्गाको पच्चीस प्रतिशत वा प्रति तीन शैयाका लागि एउटा कार पार्किङ गर्न मिल्ने स्थल मध्ये जुन बढी हुन्छ सोही अनुसार हुनु पर्नेछ।
- (ट) अस्पताल जेष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनु पर्नेछ।
- (थ) व्हिलचेयर, ट्रलि, स्टेचरको पर्याप्त व्यवस्था हुनुपर्ने र यस्ता सामग्री राख्ने ठाँउ र चलाउन सकिने पर्याप्त ठाँउ र चलाउने मानिसको समेतको व्यवस्था भएको हुनु पर्नेछ।
- (१५) फोहरमैला व्यवस्थापन : (१) फोहरमैला व्यवस्थापनका लागि देहाय बमोजिमको पूर्वाधार मापदण्ड पूरा गरेको हुन पर्नेछ:
- (क) अस्पतालबाट निष्काशित फोहरमैलाको व्यवस्थापन फोहरमैला व्यवस्थापन ऐन २०६८, फोहरमैला व्यवस्थापन नियमावती २०७०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य जन्य फोहोर मैला व्यवस्थापन २०७१ बमोजिम हुनु पर्नेछ।
- (ख) अस्पतालबाट निस्कासन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार झोतमै अलग अलग छुट्याउने, संकलन, दुवानी तथा उचित विसर्जन गर्ने व्यवस्था मिलाउनु पर्ने।
- (ग) अस्पतालबाट सृजित संक्रमणजन्य फोहरलाई निःसंक्रमण गरेर अन्तिम व्यवस्थापन गर्नुपर्ने।
- (१६) यस निर्देशिकामा उल्लिखित अन्य मापदण्डका अतिरिक्त अस्पतालले देहाय बमोजिमको मापदण्डहरु तथा पूर्वाधारहरुको व्यवस्था गर्नु पर्नेछ।

१. आकस्मिक सेवा सञ्चालन गर्न देहायको बमोजिमको मापदण्ड पुरा गरेको हुनुपर्ने छ:

सि. नं.	विवरण	५ शैया	१० शैया	१५ शैया
१	कुल शैया क्षमताको कम्तिमा दश प्रतिशत आकस्मिक कक्षमा शैयाहरूको उपलब्धता	१	२	३
२	आकस्मिक कक्षबाट अल्ट्रासाउण्ड, एक्सरे, इमेजिङ सेवा, प्रयोगशाला, ओ.पि.डी, ओ.टी तथा अन्य सेवाहरूमा सजिलै विरामी ल्याउन लैजान सकिने व्यवस्था (द्विलचियर ट्रली जान सक्ने व्यवस्था)	✓	✓	✓
३	आपतकालिन सेवाको लागि प्रयोग हुने सवारी साधनहरू अस्पतालको आपतकालीन कक्षमा सहज रूपमा आउनल जान सक्ने व्यवस्था	✓	✓	✓
४	आवश्यक सेवा दिनका लागि आकस्मिक कक्षको कोठा उपलब्धता	✓	✓	✓
५	दक्ष स्वास्थ्यकर्मीबाट चौविसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था	✓	✓	✓
६	आकस्मिक सेवामा काम गर्ने जनशक्ति तालिम प्राप	✓	✓	✓
७	आकस्मिक सेवाका लागि चाहिने आवश्यक औषधिहरू चौविसै घण्टा उपलब्ध हुने व्यवस्था	✓	✓	✓
८	आकस्मिक विभागबाट विरामी भर्ना गर्न, रिफर हुने भए रिफरल प्रक्रिया र विरामी सार्वे पढ्दी स्पष्ट परिभाषित भएको ।	✓	✓	✓
९	सञ्चार सुविधा (टेलीफोन, ईन्टरनेट) आदि	✓	✓	✓
१०	शुद्ध खानेपानीको व्यवस्था	✓	✓	✓
११	शौचालय र शौचालयमा पर्याप्त पानीको व्यवस्था	✓	✓	✓
१२	सार्वजनिक टेलिफोन सेवाको व्यवस्था	✓	✓	✓

२. बहिरङ्ग सेवा सञ्चालनको लागि अस्पतालले देहायका पूर्वाधार तथा मापदण्डहरूको पालना गरेको हुनुपर्ने छ:

सि. नं.	विवरण	५ शैया	१० शैया	१५ शैया
१.	विरामीको नाम दर्ता कक्ष र स्थानको व्यवस्था	✓	✓	✓
२	अस्पतालबाट प्रदान हुने प्रत्यक्ष विशेषज्ञ सेवका लागि अलग अलग ओ.पी.डी कक्षको व्यवस्था मिलाएको	-	-	✓
३	बहिरङ्ग विभागको प्रत्यक्ष कोठाको क्षेत्रफल कम्तिमा १४ वर्ग मिटरको हुनुपर्ने र कन्सल्टेन्ट युनिट वा सेवा अनुसार वा सिप्ट अनुसार ओ.पी.डी. संचालन गर्न सकिने	✓	✓	✓
४	स्वास्थ्य स्थाने बहिरङ्ग सेवा प्रदान गर्ने विशेषज्ञ चिकित्सक वा अन्य चिकित्सकहरू उपलब्ध हुने समय तालिका (दिन र बार खुल्ने गरी) सर्वैले देख्ने ठाँउमा राखेको	✓	✓	✓
५	द्विलचियर, ट्रली, स्ट्रेचरको पर्याप्त व्यवस्था भएको	✓	✓	✓
६	द्विलचियर, ट्रली, स्ट्रेचर राख्ने ठाँउ प्रयास भएको	✓	✓	✓
७	द्विलचियर, ट्रली, स्ट्रेचर राख्ने मानिस प्रयास भएको	✓	✓	✓

विरामी विरामीको गर्ने व्याकलाई पहातिबारे स्पष्ट
कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८

८	विरासी वा विरासीको रेखदेख गर्ने व्यक्तिलाई रोग र उपचार पद्धतिबाटे स्पष्ट जानकारी (counselling) दिने व्यवस्था भएको	✓	✓	✓
९	ओ.पि.डी. कक्षमा प्रयास फनिचर सहितको प्रतिक्षालयको व्यवस्था भएको	✓	✓	✓
१०	सूचना पाठी, टि.भी.स्किन, पोष्टर आदिबाट स्वास्थ्य सम्बन्धी र अस्पतालबाट प्रदान गरिने सेवा सम्बन्धी जानकारी दिने व्यवस्था भएको	✓	✓	✓
११	महिला र पुरुषका लागि अलग अलग र आवश्यकता अनुसार अपाङ्गमैत्री र जेष्ठ नागरिक मैत्री समेत शौचालयको व्यवस्था भएको	✓	✓	✓

३. अन्तर्रंग सेवाको लागि देहायका पूर्वाधार तथा मापदण्डहरूको पालना गरेको हुनुपर्ने छः

सि. नं.	विवरण	५ शैया	१० शैया	१५ शैया
१	डाक्टरको ड्यूटी रुम, प्यान्ट्री, आईसोलेशन रुम, टिट्रमेन्ट रुम, शौचालय आदिको व्यवस्था	✓	✓	✓
२	शैया बीच कमितमा ५ फिट तथा भिताबाट कमितमा २ फिटको दूरी	-	-	✓
३	अस्पतालमा बच्चा, सुन्केरी, अब्जरभेसन तथा सरुवा रोगका लागि छुट्टाछुट्टै वाईको व्यवस्था	✓	✓	✓
४	जनरल शैया को हकमा ४ देखि ६ शैयाको अनुपातमा १ स्टाफ नर्सको व्यवस्था भएको	✓	✓	✓
५	लेबर रुमको छुट्टै व्यवस्था भएको	✓	✓	✓
६	लेबर रुम र एकिटभ लेबर वार्डको लागि छुट्टै शौचालयको व्यवस्था भएको	✓	✓	✓
७	प्रसुति हुनु अगावे विरासी भर्ना गर्नेका लागि प्रि लेबर वार्डको व्यवस्था भएको	-	-	✓
८	लेबर रुम र टेबलको हकमा विरासीको चाँच अनुसार तय गर्नुपर्ने	-	-	✓
९	प्रति लेबर टेबल २ जना मिडवाइफ वा एस.बि.ए. तालिम प्राप्त हुनुपर्ने र एकिटभ लेबर वार्डको हकमा २ शैया १ जना मिडवाइफ वा एस.बि.ए. तालिम प्राप्त नर्सको व्यवस्था हुनु पर्ने ।	-	-	✓
१०	एकिटभ लेबर वार्ड र लेबर रुम जोडिएको हुनु पर्नेछ ।	-	-	✓

परिच्छेद - ५

मानव संशाधन व्यवस्थापन

१७. जनशक्ति विकास योजना : अस्पतालको शैया क्षमताका आधारमा देहाय बमोजिमका न्यूनतम जनशक्तिको व्यवस्था भएका हुनु पर्नेछः

- (क) प्रति पन्थ शैयाका लागि एक जना एम.डी.जी.पी. चिकित्सक, प्रसुती तथा स्त्री रोग विशेषज्ञ र बालरोग विशेषज्ञ हुनुपर्नेछ ।
- (ख) जनरल कक्षमा प्रति चार देखि छ शैयामा एक जना स्टाफ नर्सको व्यवस्था भएको हुनुपर्नेछ ।

- (ग) ईमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शैयामा एक जना नर्स भएको हुनुपर्नेछ ।
- (घ) प्रसुती कक्षको लेवर वेडमा प्रति वेड दुई एस.वी.ए. तालिम प्राप्त नर्सको व्यवस्था भएको हुनुपर्नेछ ।
- (ङ) प्रति पन्ध शैयाका लागि अस्पतालमा कम्तीमा एक जना मेडिकल रेकर्डर भएको हुनुपर्नेछ । पन्ध शैया भन्दा कम क्षमताका अस्पतालमा मेडिकल रेकर्डर नभएको अवस्थामा स्वास्थ्य सेवाको अभिलेख तथा प्रतिवेदनका लागि एक जना कर्मचारी तोक्नु पर्नेछ ।
- (ज) अस्पतालमा चौबीसै घण्टा सेवा उपलब्ध गराउने गरी फर्मासिष्ट लगायत आवश्यक संख्यामा जनशक्तिको व्यवस्था हुनुपर्नेछ ।
- (झ) अस्पतालमा कम्तीमा दुई तिहाइ पूर्ण कालीन स्वास्थ्यकर्मी हुनुपर्नेछ ।
- (ञ) सरकारी स्वास्थ्य कर्माहरूबाट सेवा लिनु पर्ने अवस्थामा सम्बन्धित निकायको स्वीकृति पत्र लिएको हुनुपर्नेछ ।
- (ट) हरेक स्वास्थ्य कर्माले सम्बन्धित काउन्सिलबाट दर्ता नम्बर लिएको हुनुपर्नेछ ।
- (ठ) विदेशी स्वास्थ्यकर्मी वा स्वयम् सेवकले सम्बन्धित मन्त्रालयको सिफारिसमा सम्बन्धित काउन्सिलबाट स्वीकृति लिएको हुनुपर्नेछ ।

जनशक्ति सम्बन्धी विस्तृत विवरणः

क्र.स	पद	५ शैया	१० शैया	१५ शैया
१	एम.डी.जी.पी. चिकित्सक	-	-	१
२	खी तथा प्रसुती रोग विशेषज्ञ	-	-	१
३	बाल रोग विशेषज्ञ	-	-	१
४	मेडिकल अधिकृत	१	१	२
५	नर्सिङ् अधिकृत	-	-	१
६	नर्सिङ् स्टाफ	४	४	७
७	प्यारामेडिकल स्टाफ	२	४	५
८	एनेस्थेटिक सहायक			१
९	डेन्टल हाइजिनिस्ट	-	-	१
१०	फार्मेसी अधिकृत	०	१८	१
११	फार्मेसी सहायक	१	१	१
१२	प्लम्बर	-	-	१
१३	इलेक्ट्रोसियन	-	-	१

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०८८

१४	मेडिकल रेकर्डर	-	-	१
१५	वैरीचा		आवश्यकता अनुसार	
१६	कार्यालय सहयोगी		आवश्यकता अनुसार	
१७	सुरक्षा गार्ड		आवश्यकता अनुसार	
१८	सवारी चालक आवश्यकता अनुसार		आवश्यकता अनुसार	

***स्वैच्छिक**

नोट : धारा, बिजुली र बैग्चाको व्यवस्थापन, सुरक्षाको प्रबन्ध, सवारी चालक, कार्यालय सहयोगी लगायतका सहायक कार्यका लागि सेवा करार, दरबन्दी वा आउट सोर्सिङ गरी आवश्यकता अनुसार सेवाको सुनिष्टता गरेको हुनु पर्नेछ।

१८. अन्य जनशक्ति सम्बन्धी व्यवस्था : अन्य जनशक्ति सम्बन्धी व्यवस्था स्वास्थ्य संस्था संचालन तथा मापदण्ड, २०७७ बमोजिम हुनेछ।

परिच्छेद - ६**औजार तथा उपकरणहरू**

१९. अक्सिजन सम्बन्धी व्यवस्था : (१) अस्पतालमा अक्सिजन ग्यास निरन्तर रूपमा आपूर्तिको व्यवस्था हुनु पर्नेछ।

२०. कार्डियाक उपकरण देहाय बमोजिम हुनुपर्नेछ :

सि. नं.	उपकरणहरूको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शैयाका स्वास्थ्य संस्था
१	अर्डिनरी इ.सी.जी.मेसिन (Ordinary ECG machine)	०	१
२	पल्स अक्सिमिटर (Pulse Oximeter)	१	२
३	बि.पी. एपाचर टेबल मोडेल (BP apparatus table model)	२	४
४	स्टेथेस्कोप (Stethoscope)	२	४

२१. अपरेशन थियटर सम्बन्धी उपकरण देहाय बमोजिम हुनु पर्नेछ :

सि. नं.	उपकरणहरूको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शैयाका स्वास्थ्य संस्था
१	अटोकलेम एचपी होरिजेन्टल (Auto calve HP Horizontal)	०	ऐच्छिक (अप्सनल)
२	अपरेसन टेबल हाइड्रोलिक मेजर (Operation Table Hydraulic Major)	०	१
३	अपरेसन टेबल हाइड्रोलिक माइनर (Operation Table Hydraulic Minor)	०	१
४	अटोकलेम भर्टिकल सिंगल बिन (Autoclave vertical single Bin)	१	२
५	फोकस ल्याम्प अडिनरी (Focus lamp ordinary)	१	२

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नाविकरण निर्देशिका पाहिलो संशोधन २०७८

६	इस्टरीलाइजेसन मिडियम-इन्स्ट्रुमेंट (Sterilizer medium -Instrument)	०	१
७	इस्टरीलाइजेसन स्माल-इन्स्ट्रुमेंट (Sterilizer small-Instrument)	१	१
८	बावल स्टेरीलाइजेसन मिडियम (Bowl sterilizer medium)	०	१
९	डायथर्मी मेसिन-इलेक्ट्रिकल कॉर्टरी (Daithermy machine -Electric Cautery)	०	१
१०	सक्सन एपाचर - इलेक्ट्रिकल (Suction Apparatus-Electrical)	०	२
११	सक्सन एपाचर - फुट अपरेटेड (Suction Apparatus - foot operated)	१	२
१२	डिह्युमिडिफायर (Dehumidifier)	०	१
१३	अल्ट्राइवाइलेट ल्याम्प (Ultraviolet lamp)	०	१
१४	इथाइलीन अक्साइड स्टेरीलाइजर (Ethyline Oxide Sterilizer)	०	१
१५	माइक्रोओवेज टेरीलाइजर (Microwave sterilizer)	०	१

२२. अस्पतालमा प्याथोलोजी सम्बन्धी उपकरण देहाय बमोजिम हुनु पर्नेछ :

(क) माइक्रोबाएलोजी / ब्याक्टेरीयोलोजी (Microbiology/Bacteriology)

सि.नं.	उपकरणहरुको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शेयाका स्वास्थ्य संस्था
१	इन्क्यूबेटर (Incubator)	०	१
२	हट एयर ओभन (Hot Air Oven)	०	ऐच्छिक (अप्सनल)
३	माइक्रोस्कोप (Microscope)	०	१
४	सेन्ट्रीफ्यूज/रोटेटर (Centrifuge/Rotator)	०	१
५	रेफिजरेटर (Refrigerator)	०	१
६	अटो पिपेट (Auto pipette)	०	३

(ख) बायोकेमिस्ट्री (Biochemistry) :

सि.नं.	उपकरणहरुको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शेयाका स्वास्थ्य संस्था
१	सेमी अटो एनालाइजर (Semi Auto Analyzer)	०	ऐच्छिक (अप्सनल)
२	सेन्ट्रीफ्यूज/रोटेटर (Centrifuge/Rotator)	०	१
३	हट एयर ओभन (Hot Air Oven)	०	ऐच्छिक (अप्सनल)
४	रेफिजरेटर (Refrigerator)	०	१
५	माइक्रो पिपेट (Micro pipettes)	०	१

(ग) हेमाटोलोजी (Hematology) :

सि.नं.	उपकरणहरुको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शेयाका स्वास्थ्य संस्था
१	बाइनाकुलर माइक्रोस्कोप (Microscope-Binocular)	०	१
२	ब्लड सेल काउन्टर - १८ पारामीटर वा माथि (Blood Cell Counter -18 parameters or above)	०	१
३	सेन्ट्रीफ्यूज/रोटेटर (Centrifuge/Rotator)	०	ऐच्छिक (अप्सनल)

४	कलोरीमीटर (Colorimeter)	०	ऐच्छिक (अप्सनल)
५	हट एयर ओभन (Hot Air Oven)	०	ऐच्छिक (अप्सनल)
६	रेफ्रिजेरेटर (Refrigerator)	०	ऐच्छिक (अप्सनल)
७	काउन्टिङ च्याम्बर (Counting Chamber)	०	१
८	कम्प्यूटर र प्रिन्टर (Computer with Printer)	०	ऐच्छिक (अप्सनल)

(घ) हिस्टोपाथोलोजी (Histopathology) :

सि.नं.	उपकरणहरुको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शैयाका स्वास्थ्य संस्था
९	इन्क्यूबेटर (Incubator)	०	ऐच्छिक (अप्सनल)

(ड) माइक्रोबायोलोजी, भाइरोलोजी, सेरोलोजी (Microbiology, Virology, Serology) :

सि.नं.	उपकरणहरुको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शैयाका स्वास्थ्य संस्था
१	वाटर बाथ (Water bath)	०	१
२	हट एयर ओभन (Hot Air Oven)	०	१
३	मल्टि च्यानल माइक्रो पिपेट (Multi-channel micro pipette)	०	१
४	भेराएवल माइक्रोपिपेट (Variable Micropipette)	आवश्यकता अनुसार	आवश्यकता अनुसार
५	इन्क्यूबेटर (Incubator)	०	१
६	सेन्ट्रीफ्यूज (Centrifuge)	०	१
७	वैटिङ व्यालेनस (Weighting balance)	०	१
८	अटोक्लेव भट्टिकल (Autoclave Vertical)	०	ऐच्छिक (अप्सनल)
९	स्टपवाच (Stopwatch)	०	१

२३. अस्पतालमा एनेस्थेसिया सम्बन्धी उपकरण देहाय हुनुपर्ने छ :

सि.नं.	उपकरणहरुको नाम	आधारभूत स्वास्थ्य सेवा	५-१५ शैयाका स्वास्थ्य संस्था
१	इन्डो ट्रायाकियल ट्यूब सेट (Endo tracheal tube sets)	०	१
२	एयरवे महिला बच्चधबथ (Female)	०	१
३	एयरवे पुरुष (Male)	०	१
४	माउथ प्रोप (Mouth Prop)	०	१
५	टंग डिप्रेसर (Tongue Depressors)	०	२
६	अविसजन सिलीन्डर-व्याएलेस (O2 Cylinder for Boyles Apparatus)	०	१
७	व्याएलेस एपाचर, फ्लूटेक र सर्केल एब्जरवर (Boyles Apparatus with Floutec and Circle absorber)	०	ऐच्छिक (अप्सनल)
८	अविसजन कन्सन्ट्रेटर सिलीन्डर (Oxygen Concentrator/Cylinder)	१	१

मोनिटर रसायनिकी आइकिनी सहितको
**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
 नाविकरण निर्देशिका पाहिलो संशोधन २०७८**

९	मोनिटर, ईसीजी, एनआईबीपी, एनआइबीपी, आइबिपी सहितको एसपीओ २ (Monitors ECG, NIBP, SPO2 with IBP)	०	१
१०	ट्रान्सपोर्ट मोनिटर, ईसीजी, एसपीओ २ एनआइबीपी (Transport Monitor ECG, SPO2, NIBP)	०	१
११	स्याक कोय ल्यारेज्नोस्कप (Mac Coy Laryngoscope)	०	२
१२	इन्टुवेटिङ एलएमए ३,४ (Intubating LMA 3,4)	०	४
१३	डब्लर ल्यूमेन ट्यूब (Double Lumen Tube)	०	१
१४	एम्बु व्यागरमास्क (Ambu bag/Mask)	१	४
१५	डिफ्रिलेटर (Defibrillator)	०	ऐच्छिक (अप्सनल)

२४. लेबर वार्ड, नियानेटल र स्पेशल न्यूबर्न केयर यूनिट (Labour, Neonatal and Special Newborn Care Unit) मा देहाय अनुसारका उपकरणहरू हुनु पर्नेछ :

सि.नं.	उपकरणहरूको नाम	आधारसुन्त स्वास्थ्य सेवा	५- १५ शेयाका स्वास्थ्य संस्था
१	इमेरजेन्सि रिसक्रिसेटेसन किट -ब्याबी (Emergency Resuscitation Kit- Baby)	१	१
२	स्टचान्डर वैजङ्ग स्केल (Standard weighing scale)	१	१
३	डब्ल आउटलेट अक्सिजन कन्सेन्ट्रेटर (Double Outlet Oxygen Concentrator)	ऐच्छिक (अप्सनल)	ऐच्छिक (अप्सनल)
४	रेडियन्ट वार्मर (Radiant Warmer)	ऐच्छिक (अप्सनल)	१
५	फिटल डोप्लर (Foetal Doppler)	१	२
६	डेलिभरी किट (Delivery Kit)	१	२
७	इपेस्टोमी किट (Episiotomy Kit)	१	२
८	फोर्सेप डेलीभरी किट (Forceps Delivery Kit)	ऐच्छिक (अप्सनल)	१
९	इलास्टिक भ्याकुम एक्ट्याक्टर (Silastic vacuum extractor)	ऐच्छिक (अप्सनल)	१
१०	पल्स अक्सिमिटर ब्याबी एण्ड एडल्ट (Pulse Oximeter baby and adult)	१	२
११	नेबुलाइजर -ब्याबी (Nebulizer-Baby)	१	२
१२	वैजङ्ग मेसिन एडल्ट (Weighing machine adult)	१	२
१३	वैजङ्ग मेसिन इन्फ्यान्ट (Weighing machine infant)	१	२

२५. आपतकालिन र अत्यावशकिय औषधी तथा सामाग्रीहरुको विवरण (List of emergency and essential Drugs/Instruments)

(१) आपतकालिन र अत्यावशकिय औषधीहरुको विवरण (List of emergency and essential drugs) :

सि.नं.	औषधीहरुको नाम
१	यानिटिडिन, ओमेप्राजोल, पेन्टोप्राजोल इन्जेक्सेन (Ranitidine, Omeprazole, Pantoprazole Inj)
२	एड्रेनालाईन इन्जेक्सेन (Adrenaline Inj)
३	क्लोरफेनिरमिन इन्जेक्सेन (Chlorpheniramine Inj)
४	एमिनोफाइलिङ्गिन इन्जेक्सेन (Aminophylline Inj)
५	एट्रोपिन इन्जेक्सेन (Atropine Inj)
६	ह्योसिने ब्रोमाइड इन्जेक्सेन (Hyoscine Bromide Inj)
७	क्याल्सियम ग्लूकोनेट इन्जेक्सेन (Calcium Gluconate Inj)
८	सिप्रोफ्लोक्सासिन, एम्पिसिलिन, एम्पिक्लोक्स, सेपिट्रोजोन इत्यादि इन्जेक्सेन (Ciprofloxacin, Ampicillin, Ampicloxx, Ceftrizone, etc. Inj)
९	डेरिफाइलिङ्ग इन्जेक्सेन (Deriphylline Inj)
१०	डेक्सामेथासोन इन्जेक्सेन (Dexamethasone Inj)
११	डेक्स्ट्रोज ५% सलाइन इन्जेक्सेन (Dextrose 5% Saline Inj)
१२	डेक्स्ट्रोज १०% सलाइन इन्जेक्सेन (Dextrose 10% Saline Inj)
१३	डेक्स्ट्रोज २५% इन्जेक्सेन (Dextrose 25% Inj)
१४	डेक्स्ट्रोज ५०% इन्जेक्सेन (Dextrose 50% Inj)
१५	डायजेपाम, लोराजेपाम, अम्डाजेलाम इन्जेक्सेन (Diazepam, Lorazepam, Amdazolam Inj)
१६	५% डेक्स्ट्रोज सलाइन इन्जेक्सेन (5% Dextrose Saline Inj)
१७	डोपामिन इन्जेक्सेन (Dopamine Inj)
१८	पेन्टाजोसिन इन्जेक्सेन (Pentazocine Inj)
१९	हाइड्रोकोर्टिसोन इन्जेक्सेन (Hydrocortisone Inj)
२०	फ्रुसेमिड इन्जेक्सेन (Furosemide Inj)
२१	म्यान्त्रिटोल इन्जेक्सेन (Mannitol Inj)
२२	मेट्रोनिडाजोल इन्जेक्सेन (Metronidazole Inj)
२३	मोर्फिन इन्जेक्सेन (Morphine Inj)
२४	नाइट्रोग्लिसरीन, लेबेटोलोल इन्जेक्सेन (Nitroglycerine, Labetolol Inj)
२५	सामान्य सलाइन इन्जेक्सेन (Normal Saline Inj)
२६	पारासेटामोल इन्जेक्सेन (Paracetamol Inj)
२७	मेटाक्लोप्रामाइड इन्जेक्सेन (Metaclopramide Inj)
२८	प्याथिडिन इन्जेक्सेन (Pethidine Inj)
२९	फेनागर्गान इन्जेक्सेन (Phenergan Inj)
३०	पोटासियम क्लोराइड इन्जेक्सेन (Potassium Chloride Inj)

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०७८**

३१	फेनोबार्बिटोन इन्जेक्सेन (Phenobarbitone Inj)
३२	फेनिटोइन इन्जेक्सेन (Phenytoin Inj)
३३	नालोक्सन इन्जेक्सेन (Naloxone Inj)
३४	विटामिन 'K' इन्जेक्सेन (Vitamin 'K' Inj)
३५	रिंगर ल्याक्टेट इन्जेक्सेन (Ringer's Lactate Inj)
३६	सोडियम बाइकार्बोनेट इन्जेक्सेन (Sodium Bicarbonate Inj)
३७	डाइक्लोफेनीक इन्जेक्सेन (Diclofenac Inj)
३८	डोबुटामिन इन्जेक्सेन (Dobutamine Inj)
३९	नर एड्रनालीन इन्जेक्सेन (Noradrenaline Inj)
४०	इसोप्रेनालाईन इन्जेक्सेन (Isoprenaline Inj)
४१	अमिनोडारॉन इन्जेक्सेन (Aminodarone Inj)
४२	म्याग्नेसियम सल्फेट इन्जेक्सेन (Magnesium Sulphet Inj)
४३	डिजोक्सिन इन्जेक्सेन (Digoxin Inj)
४४	एडेनोसिन, वेरापामिल इन्जेक्सेन (Adenosine, Verapamil Inj)
४५	ट्रामोस्टेट इन्जेक्सेन (Tramostate Inj)
४६	एन्टासिड्स ट्याब्लेट (Antacids Tab)
४७	एस्प्रिन ट्याब्लेट (Aspirin Tab)
४८	डाइक्लोफेनीक ट्याब्लेट (Diclofenac Tab)
४९	पारासीटामोल ट्याब्लेट, जेल (Paracetamol Tablet, gel)
५०	आइबुप्रोफन ट्याब्लेट (Ibuprofen Tab))
५१	कोडीन फोस्फेट ट्याब्लेट (Codeine Phosphate Tab)
५२	प्रिडनिसोलोन ट्याब्लेट (Prednisolone Tab)
५३	एन्टिड्रोटिक्स ओरल ट्याब्लेट/ क्याप (Antidiotics Oral Tab/Cap)
५४	पोविडिनेलोडिन सोल (Povidine Iodine Sol)
५५	एन्टिड्रोटिक्स मलम (Antidiotics Ointments)
५६	आवश्यक अनुसार अन्य (Others as per necessary)

(२) इमेरजेन्सी सेवाका लागी अत्यावशकिय उपकरणहरू (List of essential instruments for Emergency) :

सि.नं.	उपकरणहरू
१	मास्क सहितको एम्बु ब्याग (Ambu bag with mask)
२	आर्ट्री फोरसेप (Artery Forceps)
३	सल्बुटामोल इन्हालर (Salbutamol Inhaler)
४	पोवोडिन आयोडिन (Povidone Iodine)
५	ब्लड ट्रान्सफ्यूजन सेट (Blood Transfusion Set)
६	बिपी इन्स्ट्रुमेन्ट (BP Instrument)

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८

७	क्लिनवाक्स इयर ड्रोप (Clinwax ear drop)
८	क्रेप व्यांडेज ४"(Crepe Bandage 4")
९	क्रेप व्यांडेज ६"(Crepe Bandage 6")
१०	डिसेक्सन फोर्सेप नन् टुथ (Dissection Forceps non tooth)
११	डिसेक्सन फोर्सेप टुथ (Dissection forceps tooth)
१२	डिस्पोजेवल सिरिन्ज ३ सिसी, ५ सिसी, १० सिसी, २० सिसी (Disposable Syringe 3cc, 5cc, 10cc, 20cc)
१३	इन्डो ट्रेकियल ट्यूब (Endo tracheal tube Pediatric and Adult) 3.0-8.5
१४	ल्योरेन्जिएल मास्क एयरवे ३.०-८.५ (Laryngeal Mask airway 3.0-8.5)
१५	फोलिस क्याथेटर (Foley's catheter 6f-20f, 3way)
१६	पंजा (Gloves No.6, 6.5, 7, 7.5)
१७	आई.भि. क्यानुला (I.V. Cannula 14G-24G)
१८	आई.भि. सेट पिड्यार्टिंग क बुरेट (I.V. Set + Pediatric Burret)
१९	आई.भि. इन्फ्यूजन सेट (I.V. Infusion Set)
२०	सि.भि.पि. लाइन सेट (C.V.P. line Set)
२१	चेष्ट ट्यूब (Chest Tube Different Sizes)
२२	इप्राट्रोपिएम ब्रोमाइड इन्हालर + सोलुसन (Ipratropium bromide inhaler + Solution)
२३	नि हामर (Knee hammer)
२४	बेलेड सहितको ल्योरेज़ोस्कोप (Laryngoscope with blade Adult, Pediatric sizes)
२५	ल्यूकोप्लाष्ट (Leucoplast)
२६	अक्सिमेटाजोलिन न्याजल ड्रोप (Oxymetazoline Nasal drop)
२७	निडील होल्डर (Needle holder)
२८	याएलेज ट्यूब एनरजि ट्यूब (Ryle's tube N/G Tubes)
२९	कैची (Scissors different types)
३०	सिल्वर सल्फाडाइजिन क्रिम (Silver sulphadiazine cream)
३१	स्टेथेस्कोप (Stethoscope)
३२	ट्यूब सहितको सक्सन मेसिन (Suction Machine with tubes)
३३	थर्मोमिटर (Thermometer)
३४	स्फाइग्मोमानोमिटर (Sphygmomanometer)
३५	टंड्र डिप्रेसर (Tongue depressor)
३६	टर्च लाइट (Torch Light)
३७	यूरो व्याग (Uro bag)
३८	उडन स्पिलिन्ट (Wooden Splint Different sizes)
३९	स्पाइनल बोर्ड (Spinal Board-1)
४०	सरभाइकल कलर (Cervical Collar 1-5)
४१	एन्टीबायोटिक इन्जेक्सन (Antibiotic Injection Different)

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०८८

४२	पल्स अक्सीमेटर (Pulse Oximeter -1)
४३	ओटोस्कोप (Otoscope-1)
४४	अपथाल्मोस्कोप (Ophthalmoscope-1)
४५	गुल्कोमिटर (Glucometer -1)
४६	डिजीटल क्लक (Digital clock)

२६. प्रयोगशालाका औजार तथा उपकरणहरू (Laboratory Instruments) :

प्रयोगशालाको वर्गीकरण	आवश्यक उपकरण तथा सामाग्रीहरू
E (ई) वर्ग	निम्न सहित “ई” वर्गको प्रयोगशालाका लागी तोकिएका सबै उपकरणहरू, प्रयोग हुने रिएजेन्टहरू : बाइनाकलर माइक्रोस्कोप (Binocular Microscope), सेन्ट्रीफ्यूज (Centrifuge), क्लोरीमीटर (Colorimeter), वाटर बाथ (Water bath), भिडिआरएल शकर (VDRL Shaker), हट एयर ओभन (Hot air oven), माइक्रोपिपेट (Micropipettes), डिसी काउन्टर (DC Counter), पावर ब्याकअप (Power back up), अटोक्लेव (Autoclave)
“D” (डी) वर्ग	निम्न सहित (डी) वर्गको प्रयोगशालाका लागी तोकिएका सबै उपकरणहरू, प्रयोग हुने रिएजेन्टहरू : इन्क्युवेटर (Incubator), सेमी अटोमेटेड बायोकेमेस्ट्रि एनालाइजर (Semi-automated biochemistry analyzer)

नोट : *१५ शैया सम्मको आधारभूत अस्पतालमा आधारित प्रयोगशाला ढी वर्गको प्रयोगशाला आधारभूत स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला “ई समुहका प्रयोगशाला”

*उपकरणहरू सम्भार तालिका बनाई नियमित रूपमा सम्भारका कार्यहरू गर्नु पर्नेछ ।

अत्यावश्यक परीक्षणका लागि सोही क्षमताको ब्याकअप उपकरणको व्यवस्था हुनु पर्नेछ ।

परिच्छेद- ७

सेवा सम्बन्धी व्यवस्था

२७. स्वास्थ्य क्लिनीक सम्बन्धी मापदण्ड तथा पूर्वाधारहरू :

(१) “स्वास्थ्य क्लिनिक” ले आधारभूत स्वास्थ्य सेवा अन्तर्गतका निम्नानुसारका स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने छः

- (क) खोप सेवा सम्बन्धी परामर्श तथा सम्बन्धित निकायबाट स्विकृति लिई मापदण्ड बमोजिम खोप सेवा संचालन गर्न सकिने
- (ख) मातृ नवजात शिशु तथा बाल स्वास्थ्य सेवा
- (ग) सरुवा रोग सम्बन्धी सेवा

- (घ) नसर्ने रोग तथा शारीरिक बिकलंगता सम्बन्धि सेवा
- (ङ) मानसिक रोग सम्बन्धी सेवा
- (च) जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धि सेवा
- (छ) सामान्य आकस्मिक अवस्थाका सेवा
- (ज) स्वास्थ्य प्रबर्धन सेवा
- (झ) आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवा।
- (२) स्वास्थ्य क्लिनिकमा स्वास्थ्य सेवा संचालनका लागि देहाय बमोजिमको आवश्यक न्यूनतम भौतिक सुविधाहरु हुनुपर्नेछः
- (क) बिरामीको जाँच गर्ने भेन्टिलेटेड वा ए.सी. कोठाहरु सेवा अनुसारको छुट्टा छुई हुनुपर्ने (कमितमा १४ वर्ग मिटरको)
- (ख) बिरामी बस्ने ठाउँ (कुर्चे ठाउँ)
- (ग) बिरामी जाँचे टेबुल
- (घ) चिकित्सकको लागि टेबुल
- (ङ) चिकित्सकको लागि कुर्सी
- (च) बिरामी बस्ने टुल
- (छ) शौचालयको व्यवस्था (महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग मैत्री)
- (ज) टेलिफोन (अनिवार्य)
- (झ) स्वास्थ्य शिक्षा सम्बन्धी सूचनामूलक पोष्टर तथा अन्य सामाग्री
- (ञ) पानीको आपूर्ति भएको हुनुपर्ने।
- (ट) स्वच्छ पिउने पानिको व्यवस्था
- (ठ) विद्युत व्याकअपको व्यवस्था भएको
- (ड) कोठामा हात धुने ठाउँ
- अन्य व्यवस्था (थप मापदण्ड):
- (क) विशेषज्ञ सेवाको लागि आवश्यक औजार उपकरणहरूको व्यवस्था हुनुपर्नेछ।
- (ख) बिरामीको सम्पूर्ण बिवरण राख्नको लागि एउटा रजिष्टर हुनुपर्नेछ।
- (ग) स्वास्थ्य क्लिनिकमा प्रयोग गरिने सम्पूर्ण औजारहरु अनिवार्य रूपमा निर्मलकृत गरिएको हुनुपर्नेछ।

- (घ) स्वास्थ्य क्लिनिकमा काम गर्ने व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र तथा सम्बन्धित चिकित्सा परिषद् दर्ता नं., सेवा शुल्क र आयकर प्रमाणपत्र सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ ।
- (ड) मासिक प्रतिवेदन नियम अनुसार सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनुपर्नेछ ।
- (३) आवश्यक जनशक्ति
- (क) स्वास्थ्य क्लिनिकमा स्वास्थ्य जाँच गर्ने चिकित्सक कुनै पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट कमितमा पनि एम.बि.बि.एस. (MBBS) वा सो सरहको चिकित्सा सम्बन्धी उपाधि प्राप्त गरी सम्बन्धित काउन्सीलमा दर्ता भएको हुनुपर्नेछ ।
 - (ख) विशेषज्ञ सेवाको लागि सो अनुसारको योग्यता हासिल गरि मान्यता प्राप्त काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
 - (ग) परामर्श सेवा दिने व्यक्ति स्वास्थ्य विज्ञानमा प्रमाणपत्रतह उत्तीर्ण गरी परामर्श सेवा तालिम प्राप्त हुनुपर्नेछ ।
 - (घ) कार्यालय सहयोगी तथा सरसफाई कर्मचारी ।

नोट: उपलब्ध जनशक्ति मध्य एकजनालाई रेकर्डीड तथा रिपोर्टिङ्को लागि फोकल पर्सन तोक्नु पर्नेछ ।

(४) आवश्यक औजार उपकरणहरू:

- (क) थर्मोमिटर (डिजिटल) -१
- (ख) तौल लिने मेशिन -१
- (ग) उचाई नाप्ने मेशिन -१
- (घ) टंग डिप्रेशर - १
- (ङ) ब्लड प्रेशर जाँच्ने मेशिन -१
- (च) स्टेथोस्कोप -१
- (छ) आँखा, नाक, कान जाँच्ने सेट -१
- (ज) प्रोक्टोस्कोप -१
- (झ) अटोक्लेभर निर्मलीकरण गर्न प्रयोग हुने साधन
- (ञ) सिरिन्ज
- (ट) टर्च लाइट

- (ठ) पञ्जा
- (ड) मास्क, एप्रोन
- (ढ) किड्नी ट्रे

(ण) कम्प्यूटर र ल्याप्टप - (अभिलेख तथा प्रतिवेदनका लागी) - १

फिजियोथेरेपी केन्द्र, पुर्नस्थापना केन्द्र (मनोसामाजिक), जेरियाट्रिक परामर्श केन्द्र, युनानी उपचार केन्द्र, योग ध्यान तथा शारिरिक व्ययाम केन्द्र, परम्परागत सेवा क्लिनिक तथा यस्तै प्रकारका क्लिनिक तथा सेवा केन्द्रहरुका लागी मापदण्ड प्रचलित कानून वा नगरपालिकाले तोके बमोजिम हुनेछ ।

२८. रेडियोलोजी वा डाईग्नोस्टिक एण्ड इमेजिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा शर्तहरू:

(१) यस निर्देशिकाको प्रयोजनको लागि रेडियोलोजी वा डाईग्नोस्टिक सेवा अन्तरगत देहायका प्रविधिहरु समावेश गरिएको छः

- एक्स रे (300 mA सम्म)
- भिडियो एक्स रे (Ultrasound-USG)

(२) उपदफा (१) मा उल्लेख गरिएको बाहेका थप प्रविधिको लागि माग भएमा पालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचनाले स्वीकृती दिनेछ ।

(३) रेडियोलोजी, डायग्नोस्टिक तथा ईमेजिङ सेवाबाट पर्ने विकिरणका दूष्प्रभावलाई कम गर्नका लागि उक्त सेवा सञ्चालन गर्न अनुमति दिदा वा सिफारिस गर्दा निम्न मापदण्डलाई आधार मानिनेछ :

(क) साधारण एक्सरे सेवा सम्बन्धी व्यवस्था

(१) एउटा एक्सरे मेसिन जडान गर्नका लागि कमितमा ४५० से. मि. लम्बाई ४०० से.मि चौडाई र उचाई कमितमा २५० से.मि भएको कोठा उपलब्ध हुनु पर्नेछ ।

(२) नियन्त्रण गर्ने कोठा एक्सरे कोठा भन्दा अलग हुनु पर्नेछ र कमितमा १५५ से. मि. ह १२० से.मि को हुनु पर्नेछ ।

(३) प्रोसेसिङ कोठा एक्सरे कोठा भन्दा अलग हुनु पर्नेछ ।

(४) प्रतिक्षा गर्ने र रिपोर्ट दिने स्थान अलग हुनु पर्नेछ ।

- (५) देहाय बमोजिमको कोठाको व्यवस्था गरी विकिरण चुहावट नियन्त्रण गर्नु पर्नेछः
- (अ) ढोका र हेने झ्यालमा २ मि. मि. बाक्लो सिसा (लिड) भएको ।
 - (आ) ०.२ मि. मि. बाक्लो सिसा (लिड) र १५ से.मि ईटाको भित्ता वा २५ से.मि ईटाको भित्ता वा कंक्रिटको भित्ता भएको ।
 - (इ) सम्भव भएसम्म झ्याल नभएको कोठा, कोठाको भेन्टिलेसन जमिन देखि १८० से. मि. माथि रहेको रु आफै बन्द हुने स्वचालित ढोका भएको ।
 - (ई) मोबाइल एक्सरे उपकरण संचालन गर्दा तारको लम्बाई कम्तिमा २०० से. मि. भएको ।
- (६) पोर्टेबल एक्सरे उपकरणहरु सधै एक खण्ड स्ट्रयान्डमा राखिएको हुनु पर्नेछ ।
- (७) कम्तिमा एउटा ०.२ मी. मी. बाक्लो लिड एप्रोन अथवा सो बराबरको बिकिरणबाट सुरक्षा दिने सामाग्री हुनु पर्नेछ ।
- (८) कम्तिमा ०.२ मी. मी. बाक्लो चस्मा क लिकडो पञ्जा, थाइराइड शिल्ड र गोनाड शिल्ड उपलब्ध हुनु पर्नेछ ।
- (९) विकीरण क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीहरुको लागि विकीरण निगरानी उपकरण (Personal radiation dose monitor) प्रदान गर्नु पर्दछ र उक्त उपकरणको नियमित परिक्षण तीनरतीन महिनामा गर्नुपर्नेछ ।
- (१०) विकीरण क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि विकिरणको डोजको सिमा इन्टरनेस्नल कमिसन अन रेडियोलोजिकल प्रोटेक्सनले तोकेको मापदण्ड अनुसार २० मी.ली. सिर्वट प्रति वर्ष वा पाँच वर्षको औषत १०० मी.ली. सिर्वटको सिमाभित्र हुनु पर्नेछ । त्यो सीमा भन्दा बढी भएमा सम्बन्धित संस्थाले उक्त कर्मचारीलाई विकीरण मुक्त क्षेत्रमा काम गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (११) एक्सरे कोठाको वरिपरी सर्भेक्षण आवधिक रूपमा मेडीकल फिजिसिस्ट वा विकिरण संरक्षण अधिकृतबाट गराउन पर्नेछ । सेवा सुरु गर्नुभन्दा पहिले र प्रत्यक तिन वर्षमा विकिरण सर्भेक्षण गर्नु पर्नेछ ।

(१२) एक्सरेको राम्रो इमेज प्राप्त गर्न मानक एक्सपोजर मापदण्डहरुको चार्ट (स्टयान्डर्ड एक्सपोजर प्यारामिटर चार्ट) प्रयोग गर्नु पर्नेछ ।

(१३) बैकल्पिक विद्युत आपूर्तीका लागि व्याकअपको व्यवस्था हुनु पर्नेछ ।

(ख) भिडियो एक्सरे (Ultrasonogram) सेवाको प्रयोग सम्बन्धमा:

रेडियालोजिष्टहरु बाहेक आफनो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थबाट कम्तीमा ३ महिनाको भिडियो एक्सरे तालिम प्राप्त गरेको स्त्री तथा प्रसूति रोग सम्बन्धी बिशेषज्ञहरुले गर्न पाउनेछन् । सेवा सञ्चालन गर्न आवश्यक पर्ने निम्न बमोजिमको उपकरणहरुको व्यवस्था हुनु पर्नेछः

(१) इमर्जेन्सी सेवामा चाहिने औषधि लगायत औजार उपकरणहरुको व्यवस्था हुनु पर्ने ।

(२) स्टेचर, ह्वील चियरको व्यवस्था हुनु पर्ने ।

(३) शौचालयको राम्रो व्यवस्था हुनु पर्ने ।

(४) रेकार्डिङ तथा रिपोर्टिङको लागि छुट्टै कोठाको व्यवस्था हुनु पर्ने ।

(५) बैकल्पिक बिद्युतको लागि जेनेरेटरको व्यवस्था हुनु पर्ने ।

(६) बिरामीको लागि र बिरामी कुरुवा बस्नको लागि कोठा लगायत बेच्चको व्यवस्था हुनु पर्ने ।

(७) स्टोर, रिपोर्ट डिस्ट्रीब्यूसनको लागि छुट्टाछुट्टैकोठाको र ठाउँको व्यवस्था हुनु पर्ने ।

(ग) रेडियोलोजी सेवाको लागि न्यूनतम उपकरण तथा जनशक्ति पूर्वाधारहरू:

सि.नं	विवरण	क्लिनिक	१५ शेयर
१	एक्सरे मेशिन	१०० एम ए - १	३०० एम ए - १
२	एक्सरे मेशिन पोर्टेवल मोवाइल	स्वैच्छिक	१०० एम ए - १
३	अल्ट्रासाउण्ड मेशिन	स्वैच्छिक	स्वैच्छिक
	जनशक्ति		
	रेडियोलोजिष्ट	आशिक समय	आशिक समय
	रेडियोग्राफिक अधिकृत*	१	१
	रेडियोग्राफर**	२	२

* रेडियोग्राफिक अधिकृत (रेडियोग्राफिक टेक्नोलोजिष्ट): चिकित्सा शास्त्र अध्ययन संस्थान वा नेपाल सरकारबाट मान्यता प्राप्त अन्य संस्थान यस रेडियोग्राफिक विषयमा (BSc.

MIT, Bsc.RT) स्नातक तह उतीर्ण गरेको हुनु पर्ने । साथै नेपाल स्वास्थ्य व्यावसाय परिषद (Nepal Health Professional Council–NHPC) मा दर्ता हुनु पर्ने ।

**रेडियोग्राफः चिकित्सा शास्त्र अध्ययन संस्थानबाट वा नेपाल सरकारबाट मान्यता प्राप्त अन्य संस्थानबाट रेडियोग्राफी विषयमा प्रमाण पत्र तह उतीर्ण गरेको हुनुपर्ने । स्वास्थ्य मन्त्रालयको स्वीकृति विना रिडियोलोजी सम्बन्धी मशिन नेपालमा पैठारी गर्न पाइने छैन ।

२९. प्रयोगशाला सेवा: (१) प्रयोगशाला सेवा सञ्चालनका लागि प्रयोगशालाहरूको स्तर, विभाजन र जनशक्ति देहाय बमोजिम हुनु पर्नेछः

वर्ग	परिक्षण
E (ई) वर्ग	<ul style="list-style-type: none"> हेमाटोलोजी : टिसी, डिसी, हेमोग्लोबिन, इएसआर, ब्लड ग्रुपीइ, बिटी, सिटी (Hematology: TC, DC, hemoglobin, ESR, blood grouping for non-transfusion purpose, BT, CT) बायोकेमेट्री : सुगर, यूरिया, बिलिरुबिन टि र डि, एस. यूरिक एसिड, टोटल प्रोटीन, सिरम एल्बुमिन (Biochemistry: Sugar, Urea, Bilirubin T& D, S. Uric Acid, Total protein, serum Albumin) माइक्रोबायोलोजी : स्पूटम एफबी स्टेन (Microbiology: Sputum AFB stain (Z-N stain) आरटीडीबाट परिक्षण (Tests by RDTS: With simple interpretation) विविध : रुटिन यूरिन एनालाइसिस, रुटिन स्टुल एनालाइसिस यूरिन प्रिनेन्सि जाँच, स्टुल फर रिडक्सीइ सबस्ट्यान्स (Miscellaneous: Routine urine analysis, routine stool analysis, urine pregnancy test, Stool for reducing substances)
“D” (डी) वर्ग	ई वर्गमा उल्लेख भएका सहित निम्न परिक्षणहरू (All tests of E category plus following): <ul style="list-style-type: none"> हेमाटोलोजी : आरबिसी काउन्ट, पिटी, एपिटीटी, प्लेटलेट काउन्ट, हेमाटोक्रिट, रेड सेल इन्डिक्स (Hematology: RBC Count, PT, APTT, Platelet count, Hematocrit, Red cell Indices) बायोकेमेट्री : एसजिप्रोटी, एसजिप्रिटी, एएलपी, लिपीड प्रोफाइल, क्रियाटिनीन, सोडिइम, पोटासियम (Biochemistry: SGOT, SGPT, ALP, lipid profile, creatinine, sodium, potassium) माइक्रोबायोलोजी : ग्राम स्टेन एण्ड केओएच माउन्ट फर फन्गि (Microbiology: Gram stain and KOH mount for fungi) सेरोलोजी टेस्ट : आरपिआर, वाइडल टेस्ट, एएसओ टाइटर, आरए फ्याक्टर, सिआरपी, आडीटीबाट जाँच हुने सबै (Serological tests: RPR, Widal test, ASO Titre, RA Factor, CRP, Tests by RDTS: All) विविध : स्टुल फर अकल्ट ब्लड, यूरिन केटोन बडिज, यूरोबिलिनोजिन, वाइल साल्ट, वाइल पिगमेन्ट, बेन्स जोन्स प्रोटीन (Miscellaneous: Stool for occult blood, Urine ketone bodies, urobilinogen, bile salt, bile pigment, Bence Jones protein)

- (२) प्रयोगशाला सञ्चालन सम्बन्धी न्यूनतम मापदण्डः देहायमा उल्लेख भए बमोजिम सरकारी स्तरमा सञ्चालित प्रयोगशालाहरूको स्तर अनुसारको मापदण्ड निजी क्षेत्रमा सञ्चालित प्रयोगशालाहरूको न्यूनतम मापदण्ड हुनेछः
- (क) उपदफा १ मा उल्लेखित प्रयोगशालाको बर्ग अनुसार लेखिए बमोजिमका परीक्षणहरू मात्र गर्न पाइनेछ ।
 - (ख) आकस्मिक सेवा प्रदान गर्ने हरेक अस्पतालमा शैया अनुसारका आवश्यक पर्ने आकस्मिक परीक्षणहरू गर्नुपर्नेछ ।
 - (ग) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा अन्य सम्बद्ध निकायबाट सञ्चालन हुने गुणस्तर नियन्त्रक सम्बन्धी कार्यक्रममा अनिवार्य रूपमा भाग लिनुपर्नेछ ।
 - (घ) राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाबाट पठाईने गुणस्तर सम्बन्धी परीक्षण निर्देशन बमोजिम अनिवार्य रूपमा गर्नु पर्नेछ ।
 - (ङ) प्रत्येक कोठामा पर्याप्त प्रकास र भेन्टीलेशनको व्यवस्था हुनु पर्नेछ ।
 - (च) बिजुली र पानीको राम्रो व्यवस्था हुनु पर्नेछ ।
 - (छ) प्रयोगशालाले फोहर व्यवस्थापन नेपाल सरकारले तोकेको मापदण्ड अनुसार गरेको हुनु पर्नेछ ।
 - (ज) प्रयोगशालामा रगत ताने कोठा, सफा गर्ने कोठा, आकस्मिक कोठा, नमुना परिक्षण गर्ने कोठा र शौचालयको अनिवार्य व्यवस्था हुनु पर्नेछ ।
 - (झ) प्रयोगशालामा आवश्यक पर्ने टेबुल, कुर्सी लगायतका आवश्यक फर्निचरहरू पर्याप्त मात्रामा हुनुपर्नेछ ।
 - (ञ) प्रयोगशालामा बिशेषज्ञ सेवा प्रदान गर्दा आफुले जुन उपाधि प्राप्त गरेको छ सोही अनुसारमात्र सेवा सञ्चालन गर्न पाउनेछ ।
 - (ट) प्रयोगशालाको रिपोर्ट प्रमाणित गर्नेको नाम, शैक्षिक योग्यता एवम् परिषद्को दर्ता नम्बर उल्लेखित स्ट्राम्प वा प्रिन्टको प्रयोग गरेको हुनुपर्नेछ । उपदफा (१) मा उल्लेखित जनशक्तिले आफुले प्राप्त गरेको प्रमाणपत्रको आधारमा निजी प्रयोगशाला खोली सञ्चालन गर्न पाउनेछन र त्याव असिष्टेण्टको हकमा आफूभन्दा माथिल्लो उपाधि प्राप्त गरेका व्यक्तिहरूको प्रत्यषक्ष निगरानीमा प्रयोगशालामा काम गर्न पाउनेछन् ।

- (३) प्रयोगशाला संचालन सम्बन्धी अन्य मापदण्डहरु देहाय बमोजिम हुनु पर्नेछः
१. D (डि) वर्गको प्रयोगशालाको न्यूनतम क्षेत्रफल २५० वर्ग फिट
 २. E (ई) वर्गको प्रयोगशालाको न्यूनतम क्षेत्रफल २५० वर्ग फिट
 ३. प्रयोगशालाको नक्शांकन (ले आउट) नमूना सञ्जलन गर्ने देखि लिएर बिसर्जन सम्म हुने गरी लजिकल फ्लो (यिनष्टबा पायध) मिलाएको हुनु पर्नेछ ।
 ४. नमूना संकलन, नमूना प्रोसेसिङ, नमूना परीक्षण, रिपोर्टिङ आदिका लागि छुट्टाछुट्टे क्षेत्र हुनु पर्नेछ ।
 ५. तोकिएको कुल क्षेत्रफलको न्यूनतम ७०५ भाग प्रयोगशालासंग सम्बन्धित प्राविधिक परीक्षण कार्यका लागि छुट्टाइएको हुनु पर्नेछ । बाँकी ३०५ भागमा प्रयोगशालासंग सम्बन्धित अन्य कार्यहरु जस्तै सू. नमूना संकलन, प्रतिक्षालय, मिटिङ, कार्यालय क्षेत्र, भण्डार, शौचालय आदिको लागि व्यवस्था गर्न सकिनेछ ।

परिच्छेद- ८

आयुर्वेद तथा वैकल्पिक चिकित्स सम्बन्धी स्वास्थ्य संस्थाहरुको मापदण्ड

३०. आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी स्वास्थ्य संस्थाहरुको मापदण्डः
- (१) आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणाली अन्तर्गत निजी स्तरमा स्वास्थ्य संस्थाको स्थापना, सञ्चालन तथा स्तरोन्नति गर्दा देहायको मापदण्डहरुको पालना गर्नुपर्नेछः
- (क) आयुर्वेद स्वास्थ्य सेवा:
- (१) आयुर्वेद चिकित्सा प्रणाली अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्दा वा चिकित्सा व्यवसाय गर्दा सम्बन्धित बिषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नातकोत्तर उपाधि हासिल गरी नेपाल आयुर्वेद चिकित्सा परिषद्वा दर्ता भएको हुनु पर्नेछ । नेपाल सरकारको वहालवाला कर्मचारी भएमा नेपाल सरकारको पूर्व स्वीकृति लिनुपर्नेछ ।
 - (२) पञ्चकर्म सेवा केन्द्रमा सम्बन्धित बिषयमा कमितमा बि.ए.एम.एस. वा सो सरह उपाधि प्राप्त व्यक्तिबाट वमन, विरेचन, शिरोविरेचन, आस्थापन, अनुवासन बस्ती र रक्तमोक्षण प्रयोग गर्नुपर्ने र उत्तर वसितको लागि सम्बन्धित विशेषज्ञबाट गर्नुपर्नेछ ।

- (३) आयुर्वेद अस्पतालमा काम गर्ने कर्मचारीलाई संक्रमण सुरक्षा सम्बन्धी आवश्यक तालिम दिनुपर्नेछ ।
- (४) आयुर्वेद अस्पतालले जनशक्ति, भौतिक पूर्वाधार, औजार-उपकरण र सेवाको गुणस्तरीयतामा मात्र संस्था विस्तार गर्न स्वीकृतिको लागि माग गर्ने र उपयुक्त ठहर भएमा शाखा विस्तारको स्वीकृति दिन सकिनेछ ।
- (५) बिरामीको उपचारको सिलसिलामा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक समक्ष वा उपयुक्त स्थानमा प्रेषण (रिफर) गर्नुपर्नेछ ।
- (६) रोग निदानार्थ आवश्यक पर्ने ई.सि.जी., इ.इ.जी, प्याथोलोजी, रेडियोलोजी तथा अन्य आवश्यक सेवाहरु संचालन गर्नुपरेमा सम्बन्धित विषयको जनशक्ति र सो सम्बन्धी भौतिक पूर्वाधार, औजार उपकरण नीति नियमको पालना गर्नुपर्नेछ ।
- (७) इन्ट्रिग्रेटेड क्लिनिक, नर्सिङ्ग होम वा अस्पताल भनी स्वीकृतिका लागि माग भएमा कुनकुन बिषय र सेवा दिने उद्देश्य राखिएको हो? सो प्रष्ट उल्लेख गरि सोही बमोजिमका जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधार व्यवस्था गर्नुपर्नेछ ।
- (८) आयुर्वेद चिकित्सा विधामा स्वास्थ्य रक्षा, रोग निवारण, औषधि द्रव्य काष्ठौषधि, रसौषधिको प्रयोग गरिने चिकित्सा सेवा, विना औषधि दिइने सेवा र आयुर्वेद स्वास्थ्य सेवामा उल्लेखित पूर्वकर्म अन्तर्गतका निरामी स्वेद (जल, वायु, सूर्योकरण, पार्थिवतत्वको प्रयोग), अर्मिन स्वेदन, अभ्यङ्ग (Massage), सत्त्वावजय चिकित्सा (योगाभ्यास, ध्यान आदि) को माध्यमबाट रोगको रोकथाम वा दीर्घजीवनको लागि सञ्चालन गरिने संस्थाहरूले आयुर्वेद स्वास्थ्यकर्मीहरु, भौतिक पूर्वाधार, आवश्यक औजार उपकरण र तोकिएको मापदण्ड पूरा गरि जुन सुकै नाममा संचालन भएता पनि सन्दर्भ ग्रन्थ सहित अनुमति प्रदान गर्ने निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्न पाइनेछ ।
- (९) जन स्वास्थ्य नियमावली २०७७ को नियम ४ (४) को व्यवस्था अनुसार आकर्षित सेवा प्रदान गर्नु पर्ने छ ।

(ख) आयुर्वेद चिकित्सा अन्तरगत रहने सेवाहरु:

चिकित्सा सेवा:

१. उपचारात्मक (आतुर विकार प्रशमन)

- (क) युक्ति व्यापाश्रय चिकित्सा
- (ख) संशमन (औषधि चिकित्सा)
- (ग) संशोधन (वमनादि पञ्चकर्म शोधन चिकित्सा)
- (घ) दैव व्यापाश्रय (ङ) सत्त्वावजय
- (च) शस्त्र-प्रणिधान (छ) योगाभ्यास

२. स्वास्थ्य प्रवर्द्धनात्मक, स्वास्थ्य रक्षा तथा प्रतिरोधात्मक स्वास्थ्य सेवा:

- (क) प्रकृति विनिश्चय र परामर्श
- (ख) स्वस्थवृत्त पालन -ऋतुचर्या, दिनचर्या, रात्रिचर्या, पथ्यापथ्य, आहार विहार
- (ग) रसायन
- (घ) वाजीकरण
- (ङ) पञ्चकर्म
- (च) योगाभ्यास

(ग) आयुर्वेद अस्पताल तथा नर्सिङ्ग होम सम्बन्धी मापदण्ड तथा पूर्वाधारः (१) आयुर्वेद चिकित्सा प्रणाली अन्तर्गत निजीस्तरमा सञ्चालन गर्ने अस्पताल एवं नर्सिङ्ग होमहस्ते आफ्नो क्षमता अनुसार ऋमशः एक वा एकभन्दा बढी तपसिलमा उल्लेखित विभाग/शाखाहरु सञ्चालन गर्न सक्नेछन्:

(अ) आयुर्वेद चिकित्सा सेवा अन्तर्गत विभाग वा शाखाहरु:

- | | |
|------------------------------------|---------------------|
| (क) कायचिकित्सा | (ख) बालरोग चिकित्सा |
| (ग) प्रसूति तथा स्त्रीरोग चिकित्सा | (घ) शल्य चिकित्सा |
| (ङ) शालाक्य | (च) रसायन |
| (च) वाजीकरण | (ज) योगाभ्यास। |

(आ) आयुर्वेद अस्पतालले देहाय बमोजिमको भौतिक पूर्वाधारको व्यवस्था तथा मापदण्डको पालना गर्नु पर्नेछ :

सि.नं.	विवरण	१५ शेयर सम्म
१.		
	(क) जग्गा मापदण्ड सडकसंग जोडिएको हुनुपर्ने (प्रति शेयर ५० व.मि.) ।	✓
	(ख) सावारी साधन आवत जावत तथा पार्किङ्को लागी पर्याप्त ठाउँ हुनुपर्ने ।	✓
	(ग) प्रवेशद्वार र निकासद्वार— गेट छुटाउँ हुनुपर्ने ।	✓
	(घ) सञ्चार, विजुलि, शौचालय तथा खानेपानिको व्यवस्था हुनुपर्ने ।	✓
२.	वहिरङ्ग	✓
३.	अन्तरङ्ग	✓
	आयुर्वेद चिकित्सामा स्नाकोत्तर उपायि (MD/MS) विषयगत सेवा अनुसार	आवश्यकता अनुसार
	चिकित्सक (BAMS) सो सरह	३ जना
	आयुर्वेद सहायक वा सो सरह	३ जना
	पञ्चकर्म सहायक	आवश्यकता अनुसार
	अभ्यङ्कर्ता	आवश्यकता अनुसार
	वि.एस्सी नर्सिङ्ग	आवश्यकता अनुसार
	स्टाफ नर्स	१ जना
	अ.न.मि.	३ जना
	प्रशासन अधिकृत	आवश्यकता अनुसार
	नयब सुब्बा	आवश्यकता अनुसार
	खरिदार (लेखा) प्रशासन	१ जना
	कम्प्यूटर प्राविधिक खरीदार	आवश्यकता अनुसार
	कार्यालय सहयोगीर पाले	३ जना
	भान्छे र टहलुवा	२ जना
	माली	आवश्यकता अनुसार
	सवारी चालक	आवश्यकता अनुसार
	कुचिकार	१ जना
	फिजियोथेरापीष्ट	आवश्यकता अनुसार
	फिजियोथेरापी सहायक	आवश्यकता अनुसार
	जु.मेडिकल रेकर्ड असिस्टेण्ट	आवश्यकता अनुसार
४	ओजार सामग्री	
	स्टेथेस्कोप (प्रत्येक उपचार कक्षमा)	✓
	प्रत्येक उपचार कक्षमा विपी सेट	✓
	आवश्यकता अनुसार थर्मोमिटर	✓
	तैलिने मेसिन (Waighting Machine)	२
	उचाइ नापने साधन	२
	टर्च लाइट	२
	कटन, गज व्यान्डेज	आवश्यकता अनुसार
	एप्रोन	आवश्यकता अनुसार
	पन्जाहरु	आवश्यकता अनुसार

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८

एक्सरे भ्यू बक्स (X-Ray view Box)	१
अक्सिजन सेट	२
ड्रम सेट	३
अटोक्लेम (Autoclave)	✓
सर्जिकल सेट ९	✓
सुचर म्याट्रिफिल (Suture material different size)	✓
नीडलर (Needle : different size and shape)	✓
फोरसेपहर (forceps)	✓
कटिङ्गसेट (Cutting set)	✓
कटिङ्ग कैरी (Cutting Scissor)	✓
ब्लन्ट कैरी (Blunt Scissors)	✓
सार्प कैरी (Sharp scissors)	✓
लन्सेट (Lancet)	✓
स्कापेल र किटल होल्डर (Scalpel & kittle holder etc.)	✓
ड्रेसिङ सेट (Dressing set)	✓
किडनी ट्रे, सानो ट्रे, दुलो बावल (Kidney tray,small tray,large bowel)	✓
डिसेक्टिङ फोरसेप, थम्ब फोरसेप (Dissecting forceps,thumb forceps (toothed & untoothed)	✓
कटन र आवश्यक सामाग्री सहित ड्रली (Dressing trolley,dressing materials,cotton.)	✓
गज, व्यान्डेज, लियकोप्लाष्ट, जाइलोकिन (Gauge,bandage/leucoplast/xylocain etc.)	✓
क्याथेटर सेट (Catherer set)	✓
प्लेन फोलिस र म्याटिलकोट क्याथेटर (Plain folly's & matlicot cather)	
डाइग्रनोस्टिक सेट (Diagnostic set)	✓
साधारण (General)	
टंग स्पाटुला (Tongue spatula)	✓
टर्च लाइट इमरजेन्स लाइट (Torch light/emergency light)	✓
स्पासिफीक (Specific)	
इएनटी सेट (ENT set)	✓
गाइनेकोलोजिकल इक्जामिनेशन सेट (Gynecological Examination set,D&C set,Cucus,sim's speculum,emema set)	✓
नियोनेटल केयर सेट (Neonatal care set)	✓
म्यासिटोस सेट, क्यालिंज प्याड (Macintosh sheet,kally's pad)	✓
अन्य (Other)	
प्रोटोक्टोस्कोपर ल्योरेन्गोस्कोपर अपथाल्मोस्कोप (Proctoscope/Laryngoscope/Ophthalmoscope)	आवश्यकता अनुसार
टोनोमिटर राइनोस्कोप (Tonometer/Rhinoscope)	आवश्यकता अनुसार
स्टेरीलाइजर र अटोक्लेम सेट (Sterilizer/Autoclave drum set)	आवश्यकता अनुसार
इमरजेन्स केस म्यानेजमेन्टका लागी आवश्यक उपकरण तथा सामाग्रीहरु (Equipments & Material for emergency case management)	आवश्यकता अनुसार

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८

	नेबुलाइजर (Nebulizer)	आवश्यकता अनुसार
	साइलोज ट्यूब (Ryle's Tube)	आवश्यकता अनुसार
	ग्रास्ट्रिक लभाज सेट (Gastric Lavage set)	आवश्यकता अनुसार
	बेड स्क्रीन (Bed screen)	आवश्यकता अनुसार
	मास्क	आवश्यकता अनुसार
	क्याप	आवश्यकता अनुसार
	इयर सिरिंज सेट (Ear syringing set)	आवश्यकता अनुसार
	उडन स्पिलीन्ट (Wooden splint)	आवश्यकता अनुसार
	यूरोबग (Urobag)	आवश्यकता अनुसार
५	अन्तर्रुम सेवा (Indoor प्रति चौपा 7sq.mtr)	
	वार्ड: पुरुष वार्ड	✓
	महिला वार्ड	✓
	चिकित्सा कोठा १०×१० स्क्वायर फिट	१
	शैचालय (पुरुष तथा महिलाका लागी छुटाछुटै) वास वेशिन तथा पानि पर्याप्त	४
	स्टेंचररट्ली	१
	चार्ट रलकरर फाइल केविनेट	आवश्यकता अनुसार
	बेड प्यानरशैया संचयाको आधारमा	✓
	कुरवा बस्ने टुल (शैया संचयाको आधारमा)	✓
	चिकित्सक कक्ष	१
	नर्सेज ड्यूटी रुम १०×१५ स्क्वायर फिट	१
	विरामी ओसर्ने एम्बुलेन्स	आवश्यकता अनुसार
	ओप्षिं स्टोरको पूर्वाधार	
	भेन्टिलेशनयुक्त १०×१५ स्क्वायर फिट साइजको कोठा	✓
	विरामी पुर्जा दर्ता गर्ने कक्ष	✓
	ओप्षिं बनाउने टेबुल कुर्सि	✓
	विरामिका लागी सोधपुछ तथा सहयोग कक्ष	✓
६	भान्साघर	✓
७.	भान्साघर	✓
	विरामी दर्ता कक्ष	✓
	विरामी जैच्ने कोठा	२ वटा
	लेखा प्रशासन कक्ष	२ वटा
८.	आकस्मिक सेवा कक्ष (आवश्यक जनशक्ति एवं उपकरण सहित)	✓
९.	प्रयोगशाला कोठा	✓
१०.	मनोपारामर्श एवं जीवनशैली कोठा	✓

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०८८**

११.	योगासन, प्राणायाम, ध्यान आदीको लागी (12×24)	१
१२.	पूर्वकर्म सेवा	
	• स्नेहन कक्षरअभ्यङ्क कक्ष	१
	• स्वेदन कक्ष – नाडी स्वेद लगायत १३ प्रकारका स्वेदनका लागी अलग अलग कक्ष	✓
	• अभ्यङ्क टेबुल	१
	• सर्वाङ्ग स्वेदन यंत्र	१
	• नाडि स्वेदन यंत्र लगायत विविध १३ प्रकारमा स्वेदनका लागी अलग अलग आवश्यक यंत्र	आवश्यकता अनुसार
	• कटि तथा जानु स्वेदन यंत्र	आवश्यकता अनुसार
	• अवगाह स्वेदन यंत्र	आवश्यकता अनुसार
	• पञ्चकर्म सेवाको लागी सामाग्री	आवश्यकता अनुसार
	• वमन टेबुल सहित वमन कक्ष	✓
	• विरेचनीय आपान	✓
	• शिरोविरेचनको लागी कक्ष तथा साधन	✓
	• शिरोधारा टेबुल सहित सेट	✓
	• शिरो बस्ति यन्त्र	✓
१३.	पञ्चकर्म सेवा पुर्वाधार	✓
१४.	पुर्वस्थापन कक्ष	✓
१५.	पञ्चकर्मको लागी औषधि तयारी कक्ष	✓
६	फल फुल सहित स्वाच्छ वातावरण र औषधि युक्त हर्वेरियम समेत हुनुपर्ने	आवश्यकता अनुसार
१७	फिजियोथेरेपी/अकुपंचर युनिट	आवश्यकता अनुसार

(घ) आयुर्वेद स्वास्थ्य क्लिनिक सम्बन्धी मापदण्ड तथा पूर्वाधारहरू: आयुर्वेद पोलिक्लिनिक सेवा सञ्चालन गर्दा एउटै व्यवस्थापन अन्तर्गत रही तीन वा सो भन्दा बढी सेवा प्रदान गर्नु पर्ने र औषधि सेवाको व्यवस्था समेत हुनुपर्नेछ। स्वास्थ्य जाँच गर्ने तथा परामर्श दिने व्यक्ति कुनै पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट कमितमा पनि बिएएमएस (BAMS) वा सो सरहको चिकित्सा सम्बन्धी उपाधि प्राप्त गरी आयुर्वेद चिकित्सा परिषद्वा दर्ता भएको हुनुपर्नेछ।

(१) यो सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम भौतिक सुविधाहरु निम्न अनुसारको हुनुपर्नेछ:-

(क) बिरामीको जाँच गर्ने भेन्टिलेटेड कोठा सेवा अनुसारको छुट्टाछुट्टै हुन पर्नेछ। (कमितमा १४८१० वर्ग फिट)

(ख) बिरामी बस्ने ठाँ

- (ग) बिरामी जाँचे टेबुल
- (घ) चिकित्सकको लागि कुर्सी
- (ङ) चिकित्सकको लागि टेबुल
- (च) बिरामी बस्ने कुर्सी/दुल
- (छ) बिरामी कुर्न बस्ने बेन्चहरूको व्यवस्था
- (ज) शौचालयको व्यवस्था
- (झ) टेलिफोन (स्वैच्छिक)।

(२) आवश्यक औजार उपकरणहरू निम्न अनुसारको हुनुपर्नेछ:-

- | | |
|---------------------------------|-----------------------|
| (क) थर्मोमिटर -१ | (ख) तौल लिने मेशिन -१ |
| (ग) उचाई नाप्ने मेशिन -१ | (घ) टंग डिप्रेशर - १ |
| (ङ) ब्लड प्रेशर जाँचे मेशिन -१ | (च) स्टेथोस्कोप -१ |
| (छ) आँखा, नाक, कान जाँचे सेट -१ | (ज) प्रोक्टोस्कोप -१ |
| (झ) प्रोब | (झ) सिरिन्ज |
| (ट) टर्च लाइट | (ठ) पञ्जा |
| (ड) मास्क, एप्रोन | (ढ) किडनी ट्रे |
| (ण) बाल्टीन। | |

(३) अन्य व्यवस्था (थप मापदण्ड):

- (क) विशेषज्ञ सेवा र बिषय अनुसारको आवश्यक औजार उपकरणहरूको व्यवस्था हुनुपर्नेछ।
- (ख) बिरामीको सम्पूर्ण बिवरण राख्नको लागि एउटा रजिस्टर हुनुपर्नेछ।
- (ग) किलनिकमा प्रयोग गरिने सम्पूर्ण औजारहरू अनिवार्य रूपमा निर्मलकृत गरिएको हुनुपर्नेछ।
- (घ) किलनिकमा काम गर्ने व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र तथा आयुर्वेद चिकित्सापरिषद् दर्ता न., सेवा शुल्क र आयकर प्रमाणपत्र सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ।
- (ङ) मासिक प्रतिवेदन नियम अनुसार सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनुपर्नेछ।

(ड) आयुर्वेद पूर्वकर्म/पञ्चकर्म सेवा केन्द्र सम्बन्धी मापदण्ड तथा पूर्वाधारहरू:

- (१) भौतिक पूर्वाधार: आयुर्वेद पञ्चकर्म सेवा प्रदान गर्ने केन्द्र, हेल्थ क्लव र हेल्थ रिसोर्टहरू सञ्चालनका लागि आवश्यक पर्ने अभ्यङ्ग, स्वेदन, स्नान, वमन, विरेचन, शिरोविरेचन, वस्ति आदि उपचार कक्षहरू र सोका लागि देहायका सामग्रीहरूको व्यवस्था हुनुपर्नेछ । यसका साथै औषधि निर्माण कक्ष, प्रकृति परीक्षण, सत्वावजय चिकित्सा, योग ध्यान एवं अन्य सहायकहरूका लागि आवश्यक कक्षहरू हुनु पर्नेछ । साथै उपयुक्त किसिमका पुस्तकालय, शौचालय आदिको व्यवस्था हुनुपर्नेछ ।
- (क) अभ्यङ्ग कक्ष
 - (ख) स्वेदन कक्ष (यास सिलिण्डर कक्ष बाहिर हुनु पर्ने)
 - (ग) अभ्यङ्ग टेबुल
 - (घ) सर्वाङ्ग स्वेदन बक्स
 - (ड) नाडि स्वेदन यंत्र
 - (च) वस्ति यंत्र सेट
 - (छ) वमन टेबुल सहित वमन कक्ष
 - (ज) शौचालय संलग्न रहेको विरेचन कक्ष
 - (झ) विरेचन कुर्सी
 - (झ) नस्य कुर्सी
 - (ट) शिरोधारा टेबुल सहित सेट
 - (ठ) शिरो बस्ति सेट
 - (ड) जानु बस्ति, कटि बस्ति आदि सेट
 - (ढ) कटि स्वेदन टब
 - (ण) अवगाह स्वेदन टड
 - (त) संसर्जन कर्मका लागि भोजनालय
 - (थ) अन्य पूर्वाधार तथा आत्यायिक चिकित्सा सामग्री

नोट : पञ्चकर्मको प्रधानकर्म संचालनका लागि अन्तर्रंग सेवा संचालन स्विकृति अनिवार्य हुने छ ।

(२) **पञ्चकर्म सेवाहरु:** यी सेवा केन्द्रहरु व्यवस्थित रूपमा सञ्चालित गरिनुपर्नेछ । यी केन्द्रहरुबाट दिइने सेवाहरु आयुर्वेद चिकित्सा सिद्धान्त अनुसार रसायन, वाजीकरण, स्वास्थ्य प्रवर्द्धन, प्रतिरोधात्मक, पुनर्स्थापन एवं उपचारात्मक कर्ममा आधारित रहनुपर्नेछ । रसायन, वाजीकरण सेवा पनि दिनुपर्नेछ । पञ्चकर्म र सो सम्बन्धी सेवाहरु निम्नानुसार गर्नुपर्नेछ :-

(क) पञ्चकर्म

- (१) पूर्वकर्महरु: स्नेहन, स्वेदन ।
- (२) संसर्जन, रसायन कर्म
- (३) प्रधानकर्महरु: वमन, विरेचन, वस्ति (अनुवासन, आस्थापन), शिरोविरेचन, रक्तमोक्षण (जलौका) ।
- (४) पश्चात् कर्म ।

(ख) अन्य कर्म

- (१) अभ्यङ्ग, स्वेदन, वाह्य वस्ति, नेत्र तर्पण, शिरोधारा, शिरो वस्ति, लेप, कटिस्नान, पादस्नान, पिचु, पिण्ड स्वेदन आदि कर्महरु ।
- (२) सत्त्वावजय कर्म: सत्त्वावजय, योग, ध्यान, नाद चिकित्सा आदि कर्महरु ।
- (३) आवश्यक जनशक्तिहरु : आयुर्वेद चिकित्सा अन्तर्गत पञ्चकर्म र सम्बन्धित कुनै पनि कर्महरु दक्ष अनुभवी आयुर्वेद चिकित्सकहरुको मातहतमा रहेर मात्र दिइनु पर्नेछ । निम्नानुसार योग्यता भएका जनशक्तिहरुबाट उपरोक्त सेवाहरु सञ्चालन गर्नु पर्नेछः
- (क) आयुर्वेद चिकित्सक : आयुर्वेद चिकित्सा प्रणालीमा स्नातक वा स्नातकोत्तर उपाधि प्राप्त ।
- (ख) पञ्चकर्म चिकित्सा सहायक : आयुर्वेद चिकित्सा प्रणालीमा प्रमाणपत्र तह वा आयुर्वेद स्वास्थ्य सह सहायक तह उत्तीर्ण गरी न्यूनतम ३ महिनाको पञ्चकर्म तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
- (ग) पञ्चकर्म सह-सहायक : कमितमा एस.एल.सी.पास गरी आयुर्वेद चिकित्सकको मातहतमा रही सो सम्बन्धी आवश्यक कर्महरुको तालिम सहितको २ वर्षको अनुभव प्राप्त गरेको ।

- (घ) अभ्यङ्गकर्ता (महिला र पुरुष दुवै) : कमितमा आठ कक्षा पढी २ वर्षसम्म आयुर्वेद चिकित्सकको मातहतमा वसी अभ्यङ्गकर्ताको रूपमा अनुभव प्राप्त गरेको ।
- (४) आयुर्वेद अभ्यङ्ग कर्म मात्र दिइने केन्द्रहस्ताट विश्वान्ती अभ्यङ्ग कर्म मात्र दिन सक्नेछन् र सो कर्मका लागि न्यूनतम मापदण्ड पुरा गरेको हुनुपर्नेछ । प्राविधिक निरीक्षण टोलीद्वारा समय समयमा निरीक्षण गरिनेछ ।
३१. होमियोप्याथिक स्वास्थ्य क्लिनिकमा स्थापना तथा सञ्चालन मापदण्डः (१)
- होमियोप्याथिक स्वास्थ्य क्लिनिकमा स्वास्थ्य जाँच गर्ने तथा परामर्श दिने व्यक्ति कुनै पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कमितमा पनि स्नातक वा सो सरहको उपाधि प्राप्त गरी सम्बन्धीत परिषदमा दर्ता भएको हुनुपर्नेछ ।
- (२) होमियोप्याथिक स्वास्थ्य क्लिनिक/पोलिक्लिनिकमा भौतिक पूर्वाधारहरु निम्नानुसार हुनु पर्नेछः
- (क) भौतिक पूर्वाधारः
- (क) बिरामी जाँच गर्ने उपयुक्त कोठा
 - (ख) बिरामी कुर्ने बेन्च र कुर्सी
 - (ग) बिरामी जाँच गर्ने टेबुल र स्टुल
 - (घ) शौचालय
- (ख) आवश्यक स्वास्थ्य उपकरणहरुः
- (क) स्टेथेस्कोप
 - (ख) बि.पी.सेट
 - (ग) ई.एन.टी. सेट
 - (घ) थर्मोमिटर
 - (ड) एक्सरे हेन्ने बक्स
 - (च) तौल लिने मेसिन
 - (छ) उचाई नाप्ने साधन
 - (ज) टर्च
 - (झ) गज, कटन, ब्यान्डेज

- (ज) पन्जा र मास्क र साबुन र एप्रोन र टावेल
 - (ट) टंड्रा डिप्रेसर
 - (ठ) ड्रेसिङ सेट
 - (ड) बाल्टीन, जग
 - (ढ) बिरामीको विवरण राख्ने रजिष्टर

(ग) जनशक्ति:

- (क) होमियोप्याथिक चिकित्सक -१ (कमितमा होमियोप्याथिमा स्नातक तह वा सो सरह)

(ख) होमियोप्याथिक सहायक-१ (कमितमा होमियोप्याथिकमा प्रमाणपत्र तह वा सो सरह वा होमियोप्याथिक तालिम प्राप्त व्यक्ति (स्वैच्छिक)।

(घ) सेवा:

- (क) उपचार (ख) परामर्श

३२. अकुपंचर/अकुप्रेसर चिकित्सा स्वास्थ्य सेवा स्थापना तथा सञ्चालन मापदण्डः

- (१) अकुपंचर/अकुप्रेसर चिकित्सा प्रणाली अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालमा सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक अकुपंचर) या सो सरह मान्यता प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्र वा उपाधि हासिल गरि सम्बन्धित परिषद्वा दर्ता भएको हुनु पर्ने छ ।
अकुपंचर/अकुप्रेसर चिकित्सा प्रणाली अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने क्लिनिकमा न्यूनतम तीन बर्ष डिप्लोमा अध्ययन गरी सम्बन्धित परिषद्वा दर्ता भएको हुनु पर्ने छ । नेपाल सरकारको बहालवाला कर्मचारी भएमा सम्बन्धित कार्यालयको पुर्व स्वीकृति लिनु पर्ने छ ।

(२) अकुपंचर/अकुप्रेसर चिकित्सा अस्पताल तथा क्लिनिकमा काम गर्ने जनशक्ति (चिकित्सा सेवा संग सम्बन्धित) सम्बन्धित परिषद्वा दर्ता भएको हुनु पर्ने छा

(३) अकुपंचर/अकुप्रेसर चिकित्सा अस्पतालले दक्ष जनशक्ति, भौतिक पूर्वाधार, प्रविधि-औजार उपकरण र गुणस्तरीय सेवाको विस्तार गरेर मात्र संस्था विस्तार गर्न माग गर्नु पर्दछ । शाखा विस्तारका लागि पनि आवश्यक न्यूनतम पूर्वाधार पुगेमा स्विकृति दिइने छ ।

- (४) बिरामीको उपचारको सिलसिलामा आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञ चिकित्सक, विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल वा अन्य उपयुक्त स्थानमा प्रेषण (रिफर) गरि पठाउन सकिने छ ।
- (५) इन्ट्रिग्रेटेड (संयुक्त वा एककृत) किलनिक/ पोलीकिलनिक/ नर्सिङ्होम/ अस्पताल वा अन्य स्वास्थ्य सेवा प्रदायक संस्था स्थापना र सञ्चालन गर्ने भनि स्विकृतिका लागि माग भएका अस्पतालमा अकुपंचर/ अकुप्रेसर चिकित्सा शाखा सुरु गर्दा उल्लेख गरि सोहि बमोजिमका आवश्यक जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने छ ।
- (६) रोग निदानका लागि वा उपचारमा आवश्यक पर्ने (प्याथोलोजी, रेडीयोलोजी, विभिन्न चिकित्सा पद्धति एवम् थेरापी तथा अन्य) सेवा थप गरि सञ्चालन गर्नु परेमा सम्बन्धित विषयको जनशक्ति, भौतिक पूर्वाधार एव उपकरण सम्बन्धित नियमको पालना गर्नुपर्ने छ ।
- (७) अकुपंचर/ अकुप्रेसर अस्पताल, किलनिक, पोलीकिलनिक निरिक्षण एवम् स्विकृति प्रदान गर्ने समितिमा अकुपंचर/ टि सि एम चिकित्सकको सम्लग्नता हुनुपर्नेछ ।
- (८) अकुपंचर/ अकुप्रेसर चिकित्सा अन्तर्गत रहने मुख्य सेवाहरू:
१. टि.सि.एम.
 २. मोक्सिस्युसन
 ३. अकुपंचर
 ४. कपिङ्ग
 ५. अकुप्रेसर तथा थुइना
 ६. ब्लड लेटिङ (द्युयियमीभतताल्लन)

३३. अकुपंचर/ अकुप्रेसर किलनिक सम्बन्धी मापदण्ड तथा पुर्वाधारहरू:

किलनिक तथा पोलीकिलनिक सञ्चालन गर्दा दिइने सेवाहरू अकुपंचर/ अकुप्रेसर चिकित्सा अन्तर्गत रहेका चिकित्सा सेवामा आधारित हुने छन् । अकुपंचर/ अकुप्रेसर किलनिक सञ्चालन गर्ने तथा परामर्श दिने व्यक्ति कुनै पनि मान्यताप्राप्त शिक्षण संस्थाहरूबाट कम्तमा एक्यूपन्चर डिप्लोमा वा सो सरहको सम्बन्धित शैक्षिक योग्यताको प्रमाणपत्र वा त्यस पश्चातका अन्य उपाधि प्राप्त गरी सम्बन्धित परिषद्वा दर्ता भएको हुनुपर्ने छ ।

अकुपंचर चिकित्सा प्रणाली अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने क्लिनिकहरु दुई प्रकारका हुनेछन् ।

चिकित्सकद्वारा सञ्चालित केन्द्रहरूलाई अकुपंचर/अकुप्रेसर केन्द्र “क” र अकुपंचर चिकित्सा सहायकद्वारा सञ्चालित केन्द्र हरूलाई अकुपंचर/अकुप्रेसर केन्द्र क्लिनिक “ख” भनी नामाकरण गरिने छ ।

१. चिकित्सकीय सेवा (चिकित्सकले दिने सेवा) : चिकित्सकीय सेवा दिने क्लिनिकमा कमितमा अकुपंचरमा स्नातक वा स्नाकोत्तर उपाधि हासिल गरि सम्बन्धित परिषदमा दर्ता भएको हुनुपर्नेछ ।

२. सामान्य सेवा (अकुपंचर प्राविधिकले दिने सेवा) :

(क) अकुपंचर सेवा संचालनको लागि आवश्यक भौतिक पूर्वाधारहरु:

- बिरामी जाँच गर्ने भेन्टिलेटेड कोठा छुट्टै हुनुपर्ने । (कम्तीमा १४*१० वर्ग फिट)
- बिरामी बस्ने ठाउँ (कुर्ने ठाउँ)
- बिरामी जाँच्ने टेबुल
- चिकित्सक कुर्ची
- चिकित्सक टेबुल
- बिरामी बस्ने कुर्ची/टुल
- बेज्चहरु (बिरामी कुर्न बस्ने)
- शौचालय व्यवस्था
- टेलिफोन (स्वर्चिष्ठ)

(ख) आवश्यक औजार उपकरणहरु:

- अकुपंचर निडिल
- अकुपंचर बेड
- मोक्सा स्टिक
- कपिङ्ग सेट
- अटोक्लेभ
- स्टेथोस्कोप

- थमामिटर
- रेकर्ड रजिस्टर
- अन्य व्यवस्था जनरल अस्पताल सरह
- इलेक्ट्रिक स्टिमुलेटर
- रक्तचापनापे यन्त्र (B.P.Set)
- नाक, कान, घाँटी जाँचे यन्त्र उपकरण (ENT Set)
- तौल एवं उचाई नापे यन्त्र
- टंड डिप्रेसर
- एक्स रे भ्यू बक्स
- मास्क
- बकेट
- टर्च
- पन्जा
- एप्रोन
- निडील

(३) अन्य व्यवस्था (थप मापदण्ड):

- (क) विशेषज्ञ सेवा र बिषय अनुसारको आवश्यक औजार उपकरणहरुको व्यवस्था हुनुपर्नेछ।
- (ख) बिरामीको सम्पूर्ण बिवरण राख्नको लागि एउटा रजिस्टर हुनुपर्नेछ।
- (ग) क्लिनिकमा प्रयोग गरिने सम्पूर्ण औजारहरु अनिवार्य रूपमा निर्मलकृत गरिएको हुनुपर्नेछ।
- (घ) क्लिनिकमा काम गर्ने व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र तथा परिषद् दर्ता नं., सेवा शुल्क र आयकर प्रमाणपत्र सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ।
- (ङ) मासिक प्रतिवेदन नियम अनुसार सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनुपर्नेछ।

३४. प्राकृतिक चिकित्सा स्वास्थ्य सेवा स्थापना तथा सञ्चालन मापदण्ड:

- (१) प्राकृतिक चिकित्सा अन्तर्गत रहने मुख्य सेवाहरु:
 - आकाश चिकित्सा (उपवास/चैतन्यवोध एवं अन्य)

- जल चिकित्सा
- अग्नि चिकित्सा
- वायु चिकित्सा
- माटो चिकित्सा (माटो, बालुवा, दुङ्गा, खनीज आदि)
- मालिस चिकित्सा (तेल, लेप, चुर्ण, खनीज आदि)
- योग चिकित्सा, व्यायाम चिकित्सा, अध्यात्म चिकित्सा
- भौतिक चिकित्सा (फिजिकल थेरापी)
- अकुपञ्चर
- ऋमोथेरापी, म्यामेटोथेरापी
- प्राकृतिक भोजन, कल्प, रसाहार, फलाहार, खाद्य, खनिज, वनस्पति, सप्लिमेण्ट एवम् अन्य

(२) प्राकृतिक उपचार केन्द्र सञ्चालनको लागि देहायको पूर्वाधार तथा मापदण्ड पालना गरेको हुनु पर्नेछः प्राकृतिक उपचार केन्द्र सेवा सञ्चालन गर्दा एउटै व्यवस्थापन अन्तर्गत रही एक वा सो भन्दा बढी सञ्चालन हुनु पर्दछा स्वास्थ्य जाँच गर्ने तथा परामर्श दिनेव्यक्ति कुनै पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा स्नातक सरहको चिकित्सा सम्बन्धी उपाधि प्राप्त गरी सम्बन्धित चिकित्सा परिषद्वा दर्ता भएको हुनुपर्नेछ । प्रति सेवाको लागी एक जना चिकित्सा सहायक हुनु पर्नेछ ।

(क) एक सेवा सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरूः

- बिरामी जाँच गर्ने भेन्टिलेटेड कोठा सेवा अनुसार छुट्टाछुट्टै हुनुपर्ने । (कम्तीमा १४X१० वर्ग फिट- १ कोठा)
- उपचार कक्ष - २ कोठा
- योग कक्ष - १ कोठा
- बिरामी बस्ने ठाउँ (कुर्ने ठाउँ)
- बिरामी जाँच्ने टेबुल
- चिकित्सक कुर्ची
- चिकित्सक टेबुल

- बिरामी बस्ने कुर्ची/टुल
- बेज्वहरु (बिरामी कुर्न बस्ने)
- शौचालय व्यवस्था

(ख) आवश्यक औजार उपकरणहरु:

- सम्पूर्ण शरीरको वाष्पस्नान यन्त्र
- स्थानीय वाष्पस्नान यन्त्र
- कटिस्नान टव
- रीढ़स्नान टव
- एनीमा (Enema)
- विभिन्न प्रकारका पट्टिहरु (चिसो पट्टि)
- सेकका यन्त्रहरु
- माटो चिकित्सामा प्रयोग हुने उपकरणहरु
- सूर्य किरण चिकित्सामा प्रयोग हुने उपकरण
- षट्कर्ममा प्रयोग हुने उपकरणहरु
- मालिसमा प्रयोग हुने उपकरणहरु
- पानीलाई विभिन्न तापक्रममा ल्याउने एवं वाफ बनाउने यन्त्र
- थर्मोमिटर (पानीको तापक्रम र शरीरको तापक्रम नाप्न)
- उचाई नाप्ने मेशिन
- तौल मेसिन
- टंज़ डिप्रेसर
- किडनी ट्रे
- बिपी इन्सुटुर्मेन्ट
- स्टेथेस्कोप
- ई.एन.टि. सेट
- मास्क
- बकेट
- सिरीन्ज

- टच
- पन्जाहरु
- एप्लेन

नोट: सेवा र विषय अनुसार मालिश चिकित्सा, जल चिकित्सा, फिजियोथेरेपी, एकुपन्चर, प्रकृतिक भोजन, योग चिकित्सा एवम् अन्य उपकरण आवश्यकता अनुसार हुनु पर्ने छ।

३५. सेवा रिपा (आम्ची) क्लिनिक पूर्वाधार मापदण्डहरु: (१) सोवा रिपा (आम्ची) क्लिनिक/पोलिक्लिनिक स्वास्थ्य सुविधा र जाँच गर्ने व्याक्ति कमितमा काचुपा (स्नातक तह)/दुराप्पा (प्रमाण पत्र तह)/काडजिन्पा प्राविधिक एस.ई.ई. तह)/परम्परागत रूपमा उपचार संकलन आम्चीहरु हुनुपर्ने छ।

(२) सोवा रिपा (आम्ची) क्लिनिक/पोलिक्लिनिकमा भौतिक पूर्वाधारहरु निम्नअनुसार हुनुपर्नेछ :

- (क) विरामी जाँच गर्ने उपयुक्त कोठा १
- (ख) विरामी कुर्ने कुर्सी १
- (ग) विरामी जाँच गर्ने टेबुल र स्टुल १
- (घ) औषधि राख्ने र्याक १
- (ड) जाँच गर्नको लागि बेड १
- (च) शैचालय १

(३) जनशक्ति

(क) सोवारिपा आम्ची (काचुपा/दुराप्पा/काडजिन्पा/परम्परागत रूपमा उपचार संकलन (आम्ची) मध्ये १

(ख) कर्मचारी काडजिन्पा वा सोवा रिपा आम्ची चिकित्सकमा आधारभूत तालिम प्राप्त १

(४) उपकरणहरु

- (क) स्टेथेस्कोप १
- (ख) वि.पि सेट १
- (ग) मुत्र विल्लेषण सिरामिक कप १
- (घ) तौल नाप्ने मेसिन १

- (ड) टर्च १
- (च) आवश्यकता अनुसार विरामीको नाडी जाँच गर्दा हात राख्ने सानो तकिया १
- (छ) मोक्सिवेसन (ठावा) आवश्यकता अनुसार
- (ज) रगत निकाल्ने ब्लेट वा (च्कपु) आवश्यक अनुसार

परिच्छेद-१०

अभिलेख तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

३६. अभिलेख तथा प्रतिवेदन:

- (१) यस निर्देशिका बमोजिम स्वीकृत प्राप्त स्वास्थ्य संस्थाले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले तोकेको (डि.एच.आई.एस. २ र एच.एम.आइ.एस.) ढाँचामा आफुले प्रदान गरेको सेवाको मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गतेभित्र नगरपालिकामा अनिवार्य रूपमा पेश गर्नु पर्नेछ। यसरी तोकिए बमोजिम प्रतिवेदन पेश नगर्ने स्वास्थ्य संस्थालाई नगरपालिकाले सचेत गराउन सक्नेछ।
- (२) नगरपालिकामा हुने मासिक, चौमासिक, अर्द्धबार्षिक, बार्षिक समिक्षाहरूमा स्वीकृत प्राप्त स्वास्थ्य संस्थाले अनिवार्य रूपमा उपस्थिती भई प्रगति प्रतिवेदन पेश तथा प्रस्तुति गर्नु पर्ने छ।
- (३) सूचना व्यवस्थापन गर्ने कर्मचारीलाई नगरपालिकाले तालिम लिने व्यवस्था गराउनु पर्नेछ।
- (४) स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको विवरण आई.सि.डी १० (ICD-10) अनुसार कोडिङ (Coding) गरी सोही अनुसार प्रतिवेदन गर्ने व्यवस्था गर्नु पर्नेछ।
- (५) स्वास्थ्य संस्थाले आफ्नो संस्थामा भएको जन्म तथा मृत्युको घटना विवरण प्रचलित कानून बमोजिम तोकिएको ढाँचामा स्थानीय पञ्जिकाधिकारीलाई मासिक रूपमा प्रतिवेदन दिनु पर्नेछ।
- (६) स्वास्थ्य संस्थाले आफ्नो संस्थामा नेपाल सरकारले तोकेको नोटिफाएबल रोगहरू (Notifiable diseases) का बिरामी पत्ता लागेको वा शंका लागेको खण्डमा वा कुनै रोगको महामारीको शंका लागेमा तुरन्तै नगरपालिकामा सूचना गर्नुपर्नेछ।

परिच्छेद-११

सञ्चालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था

३७. सञ्चालन अनुमति नवीकरण नहुने : (१) यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा स्वास्थ्य संस्थाको सेवा सञ्चालन अनुमतिको नवीकरण गरिने छैन :

- (क) नियमित वा आकस्मिक अनुगमन गर्दा तोकिएको गुणस्तर वा पूर्वाधार पुरा नगरी स्वास्थ्य सेवा सञ्चालन गरेको पाईएमा,
- (ग) अस्पतालले प्रदान गरेको सेवाको प्रतिवेदन वार्षिक रूपमा नगरपालिका पेश नगरेमा,
- (घ) स्वास्थ्य संस्थाबाट सिर्जित चिकित्साजन्य फोहरमैलाको उचित व्यवस्थापन नगरेको पाईएमा,
- (ङ) नगरपालिका वा सम्बन्धित निकायले दिएको निर्देशनको पटक पटक उल्लंघन गरेमा,
- (च) भवन सहिता अनुरुप भवन निर्माण नभएको वा पुरानो भवनको हकमा तोकिएको समयभित्र भुकम्पीय दृष्टिकोणले भवन प्रबलीकरण गरेको नपाईएमा ।

३८. खारेजी गर्न सक्ने : यो निर्देशिका प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले संस्था सञ्चालन गर्न नसक्ने जनाई सञ्चालन अनुमति खारेजीका लागि निवेदन दिएमा नगरपालिकाले त्यस्तो संस्थाको सञ्चालन अनुमति खारेजी गर्न सक्नेछ ।

परिच्छेद - १२

विविध

३९. सेवा शुल्क निर्धारण समिति सम्बन्धी व्यवस्था : (१) सर्वसाधारणलाई उचित मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने प्रयोजनको लागि स्वास्थ्य संस्थाले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तरको आधारमा त्यस्तो स्वास्थ्य संस्थाले लिन सक्ने शेवा शुल्क सम्बन्धी मापदण्ड निर्धारण गर्नको लागि कोहलपुर नगरपालिकाले एउटा सेवा शुल्क निर्धारण समिति गठन गर्न सक्नेछ ।

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०७८**

(२) उपदफा (१) को प्रयोजनको लागि सेवा शुल्क निर्धारण समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।

(३) सेवा शुल्क निर्धारण समितिको बैठक सम्बन्धी कार्याविधि कोहलपुर नगरपालिकाले तोके बमोजिम हुनेछ ।

४०. मापदण्ड तथा अनुसूचीमा हेरफेर : कोहलपुर नगर कार्यपालिकाले यस निर्देशिकामा उल्लिखित मापदण्ड तथा अनुसूचीहरूमा आवश्यकता अनुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।

४१. व्याख्या गर्ने अधिकार : यस निर्देशिकामा उल्लिखित मापदण्डको कुनै प्रावधानको कार्यान्वयनमा कुनै दुविधा उत्पन्न भई कार्यान्वयनमा वाधा आई परेमा नगर कार्यपालिकाले सो मापदण्डको व्याख्या गर्नेछ ।

४२. स्वतः अमान्य हुने : यस निर्देशिकामा लेखिएको कुनै कुरा प्रचलित नेपाल कानूनको कुनै व्यवस्थासँग बाभिएमा बाभिएको हदसम्म स्वतः अमान्य हुनेछ ।

४३. प्रचलित कानून र मापदण्ड बमोजिम हुने : यस निर्देशिकामा उल्लिखित विषय यसै बमोजिम र उल्लेख नभएका बिषय प्रचलित कानून, स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्तरी सम्बन्धी मापदण्ड २०७० (संशोधन २०७३) र स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ (संशोधन २०७८) बमोजिम हुनेछ ।

अनुसूची - १

पूर्वाधार, स्थायी एवं स्तरोन्तरी स्वीकृतिको प्रयोजनको लागि प्राविधिक समिति सम्बन्धी व्यवस्था

(दफा २ को खण्ड (४) सँग सम्बन्धित)

१. कार्यपालिका सदस्य	-	संयोजक
२. मे.सु./मेडिकल अधिकृत	-	सदस्य
३. ल्याब टेक्नीसियन/अधिकृत (एक)	-	सदस्य
४. रेडियोग्राफर/अधिकृत (एक)	-	सदस्य
५. पब्लिक हेल्थ नर्स/(अधिकृत (एक)	-	सदस्य
६. (सब) इन्जिनियर (सिभिल) (एक)	-	सदस्य

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
निविकरण निर्देशिका पाहिलो संशोधन २०७८


७. आयुर्वेद चिकित्सक (स्वास्थ्य शाखा) - सदस्य
 ८. स्वास्थ्य शाखा प्रमुख - सदस्य सचिव

नोट: प्राविधिक समितिले आवश्यकता अनुसार सम्बन्धित विषयका विशेषजलाई समितिका सदस्यका रूपमा थप गर्न, अनुगमनमा समावेश गर्न तथा बैठकमा आमन्त्रण गर्न सक्नेछ।

अनुसूची- २
भवन सम्बन्धी मापदण्ड
(दफा २ को खण्ड (द) सँग सम्बन्धित)

भवन निर्माण सम्बन्धी मापदण्ड, २०८४ मा उल्लेख गरिएको भए सोही अनुसार तथा नभएका हकमा देहायको मापदण्ड अनुसार कायम गरिनुपर्नेछ।

- अधिकतम ग्राउण्ड कभरेज - ४० प्रतिशत
- Floor Area Ratio (FAR) - २.५
- न्युनतम पार्किङ स्थल-जम्मा जग्गाका २५ प्रतिशत
- भवनका सेट ब्याक-कमितमा ३ मिटर भवनका चारैतिर
- लाइट प्लेन-३.५ डिग्री



अनुसूची-३

पूर्वाधार स्वीकृतिको आसाय पत्रका लागि निवेदन फाराम
(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)

श्री
..... |

निम्नानुसार प्रस्तावित स्वास्थ्य संस्थाको संचालन तथा पूर्वाधार स्वीकृतिको आसाय पत्रका लागि देहाय अनुसार कागजात सहित निवेदन फाराम पेश गरेको हु/छौ ।

निवेदन फारमस्

कार्यकारी अधिकृत/संचालन समितिको तर्फबाट

स्वास्थ्य संस्थाको विवरण :

१. स्वास्थ्य संस्थाको नाम : शैया संख्या:

२. साधारण सेवा/विशेषज्ञ सेवा वा अस्पताल के हो उल्लेख गर्ने:

३. स्वास्थ्य संस्थाका ठेगाना (पत्राचार गर्ने ठेगाना) : प्रदेश:

जिल्ला: महानगरपालिका/उमनपा/नपा/गापा : वडा नं : टोल:

ब्लक नं.: टेलिफोन नं. :

मोबाइल नं.: पो.ब.नं.:

इमेल ठेगाना : वेब साइट :

४. स्वास्थ्य संस्था खोल्ने व्यक्तिहरु (५ प्रतिशत भन्दा बढी शेयर धारण गर्नेहरुको मात्र):

क्र.स	नाम	नागरिकता नं.	मोबाइल नं.	फोन नं.	इमेल ठेगाना	ठेगाना	कैफियत

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०७८

५. स्वास्थ्य संस्थाको लागी आवश्यक जग्गा र स्वामित्वको विवरण

(क) जग्गाको कित्ता, क्षेत्रफल र स्वामित्वको प्रकारः

(ख) लिजमा भए कबुलियतनामा पेश गर्ने:

६. स्वास्थ्य संस्थाको वित्तीय स्रोत :

(क) निजी लगानी

(ख) बैंक कर्जा

(ग) सरकारी

(घ) अनुदान सहयोग

(ङ) गैरसरकारी संस्थाबाट कर्जा लिई संचालन गर्ने भए सो को विवरण (च) अन्य

७. वित्तीय लगानी : (स्थीर पूँजी लागत) रु.

(क) भवन तथा जग्गाको लागि रु.

(ख) औजार उपकरणको लागि रु. वित्तीय लगानी (चालु पूँजी लागत)

रु. रोजगार संख्या : अनुमानित आमदानी रु.

अनुमानित मुनाफा : मासिक रु. त्रैमासिक
रु. वार्षिक रु.

८. देहायका विषयहरू समेत समावेश भएको व्यावसायिक कार्ययोजना

(क) स्वीकृत संस्थाबाट प्रदान गर्ने सेवाहरूको विवरण :

निदानात्मक सेवा	प्रतिकारात्मक सेवा	उपचारात्मक सेवा
एक्स-रे	खोप	प्रसूति तथा स्त्री रोग
अल्ट्रासाउण्ड	गर्भवती	जनरल मेडिसिन
इन्डोस्कोपी	सुन्केरी जाँच	जनरल सर्जिकल
इसीजी, ट्रेडमिल	परिवार नियोजन	विशेषज्ञ सेवा : जस्तै प्रसूति सेवा, मृगौला रोग, स्नायु, आँखा, हाडजोर्नी, रोग ईत्यादि सेवा
प्रयोगशाला
.....
.....

(ख) संस्थामा प्रयोग हुने आवश्यक उपकरणहरूको विवरण (संलग्न गर्ने):

(१)

(२)

(३)

(४)

(ग) संस्थामा सेवा पुऱ्याउनका लागि आवश्यक पर्ने जनशक्तिको विवरण (संलग्न गर्ने):

स्वास्थ्य संस्थामा सेवा पुऱ्याउने कर्मचारीहरूका विवरण सम्बन्धित मापदण्ड अनुसार :

कर्मचारी	नाम	पद	योग्यता	पार्ट टाईम	फुल टाईम
(क) विशेषज्ञ					
ख) प्राविधिक					
(ग) प्रशासनिक					

नोट :

- (१) संस्थामा कार्य गर्ने प्राविधिक कर्मचारीहरू सम्बन्धित परिषद्वा दर्ता भएको हुनुपर्ने । सम्बन्धित परिषद्को प्रमाण पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
- (२) कर्मचारीहरूको योग्यताका प्रमाणित प्रतिलिपिको साथै कार्य गर्ने मन्जुरीनामा समेत संलग्न हुनुपर्ने ।
- (३) सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू संलग्न हुने भएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ अनुसारको स्वीकृति पत्र अनिवार्यरूपमा संलग्न हुनुपर्ने ।
- (४) प्राविधिक कर्मचारीहरूले आफु कार्य गर्ने अन्य संस्थाहरूको समेत विवरण खुलाउने ।

अनुसूची- ४

(दफा ५ को उपदफा १ संग सम्बन्धित)

स्वास्थ्य संस्था संचालन इजाजत प्राप्त गर्ने दिने निवेदनको ढाँचा

१. संस्थाको नाम :

२. सेवाको किसिम

(क) जनरल सेवा (ख) विशेषज्ञ सेवा (ग) विशिष्टकृत सेवा (घ) अन्य

३. संस्थाको ठेगाना (पत्राचार गर्ने ठेगाना):

प्रदेश : जिल्ला :

नगरपालिका :

बडा नं. : टोल : व्लक नं. :

टेलिफोन नं. :

४. संस्था खोल्ने व्यक्तिहरु -(५ प्रतिशत भन्दा बढी सेयर होल्डर्स मात्र)

क्र.सं.	नाम	स्थायी ठेगाना	फोन नं.	मोबाइल नं.	इमेल ठेगाना	नागरिकता नं.

५. संस्थाको वित्तीय स्रोत :

क. निजी :

ख. शेयर र कर्जा :

ग. गैर (सरकारी :

घ. अन्य (खुलाउने) :

वित्तीय संस्थाबाट कर्जा लिई संचालन गर्ने भए सो संस्थाको नाम :

६. वित्तीय लगानी :

लागत :

क. भवन तथा जग्गाको लागि :

ख. औजार उपकरण :

ग. जनशक्ति :

घ. अनुमानित आम्दानी :

आम्दानी स्वदेशी :

विदेशी :

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०७८

७. अचल सम्पत्तिको स्रोत :

c. शैया सङ्ख्या :

९. स्वास्थ्य संस्थाले वर्गीकरण अनुसार प्रदान गर्ने सेवाहरूको विवरण कुन-कुन सेवा प्रदान गर्ने हो ? खलाउने

निदानात्मक सेवा	प्रतिकारात्मक सेवा	उपचारात्मक सेवा

१०. संस्थामा प्रयोग हने आवश्यक मुख्य उपकरणहरूको विवरण तथा स्रोत

११. संस्थामा सेवा प्रदान गर्ने जनशक्तिको विवरण :

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण निर्देशिका पहिली संशोधन १०७

१२. निवेदन दिवा संलग्न गर्नुपर्ने कागजातहरू :

१. कम्पनी दर्ता/संस्था दर्ताको प्रमाणित प्रतिलिपि
२. संस्था/कम्पनीको विधान/प्रवन्ध पत्र, नियमावलीको प्रतिलिपि
३. स्थायी लेखा दर्ता प्रमाण-पत्रको प्रतिलिपि
४. स्थापना गर्न लागिएको ठाउँमा अस्पताल आवश्यक छ भने स्थानीय तह र प्रदेशको सम्बन्धित निकायको सिफारिस पत्र
५. संस्थापक सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. स्वास्थ्य संस्थाको विस्तृत सर्वेक्षण सहितको प्रस्ताव
७. स्वास्थ्य संस्थाले लिने सेवा शुल्क विवरण
८. भवनको स्वीकृत नक्सा
९. कर चुक्ता प्रमाण पत्र (लागु हुने अवस्थामा मात्र)

अनुसूची -५

स्वास्थ्य क्लिनीक सञ्चालन अनुमति माग गर्ने निवेदन फाराम
(दफा ५ को उपदफा (१) सँग सम्बन्धित)

१. संस्थाको नाम शैया संख्या :

२. संस्थाको ठेगाना -पत्राचार गर्ने ठेगाना

प्रदेश जिल्ला :

महानगरपालिका/उप. म.नपा/न.पा/गा.पा :

टोल : वडा नं. : टेलिफोन :

ब्लक नं. : पो.ब.नं.:

३. संस्था खोल्ने व्यक्तिहरु :

नाम : नागरिकता : ठेगाना :

फोन नं. :

४. संस्थाको वित्तिय स्रोत :

क. निजि : ख. शेयर कर्जा :

ग. वैदेशिक : घ. गैर सरकारी :

ड. सामुदायिक : च. अन्य

५. संस्थाको क्षमता तथा विस्तृत कार्य योजना :

सेवा प्रदान गर्ने क्षेत्रहरु :

निदानात्मक सेवा	प्रतिकारात्मक सेवा	उपचारात्मक सेवा
एक्सरे	खोप	प्रसुति तथा स्वीरोग
अल्टासाउण्ड	एम.सि.एच.	जनरल मेडिसिन
इन्डोस्कोपी	परिवार नियोजन सेवा	जनरल सर्जिकल विशेषज्ञ सेवा जस्तै ई.सि.जि., टेक्नील प्रयोगशाला, आँखा, नाक, मुटु, मृगौला, स्नायुरोग आदि

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निदेशिका पाहिलो संशोधन २०७८

अन्य सेवा : फार्मेसी

६. संस्था शुल्क (अलग र स्पष्टसँग खुलाउने) :
७. संस्थामा सेवा हुने आवश्यक उपकरणहरूको विवरण तथा छोत :
८. संस्थामा सेवा पुर्याउने जनशक्ति विवरण (संख्या/योग्यता/अनुभव/पार्टटाइम/फुलटाइम/अन्य सुविधा) :
 - सामान्य चिकित्सक :
 - विशेषज्ञ चिकित्सक :
 - अन्य प्राविधिक :

नोट :

- १) सम्बन्धित सेवा अनुसार निर्धारित मापदण्डहरू र पूर्वाधारहरू पूरा भए पश्चात मात्र सेवा संचालन गर्ने पाइनेछ।
- २) उपर्युक्त बमोजिम के कर्ति कर्मचारीहरू संस्थामा संलग्न हुने हो, स्पष्ट उल्लेख हुनुपर्ने।
- ३) संस्थामा कार्य गर्ने कर्मचारीहरू सम्बन्धित परिषदमा दर्ता भएको हुनुपर्ने, सम्बन्धित परिषद्को प्रमाणपत्रहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
- ४) कर्मचारीहरूको योग्यताको प्रमाणित प्रतिलिपिहरू संलग्न हुनुपर्नेछ।
- ५) नेपाल सरकारमा कार्यरत कर्मचारीहरू संलग्न हुने भएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ अनुसारका स्वीकृति पत्र अनिवार्य रूपमा संलग्न हुनुपर्ने।

अनुसूची-६
इजाजत पत्रको ढाँचा
(दफा ५ को उपदफा (४) सँग सम्बन्धित)

.....

.....

संचालन इजाजत पत्र

इजाजत पत्र नं.

श्री.....

.....

स्वास्थ्य संस्था संचालन गर्न इजाजतका लागि मितिमा
प्राप्त निवेदन उपर कारबाही हुँदा त्यस संस्थालाई
संचालन गर्न दिने गरी मितिमा निर्णय भएकाले जन
स्वास्थ्य सेवा ऐन, २०७५, जन स्वास्थ्य सेवा नियमावली २०७७ तथा देहाएका शर्तहरूको
अधिनमा रही म.न.पारउप.म.न.पा रन.पारगा.पावडा नं.
.....मा शैया क्षमताको.....
अस्पताल र स्वास्थ्य संस्था संचालन गर्न जनस्वास्थ्य नियमावली, २०७७ को नियम १२ को
उपनियम (५) तथा यस कोहलपुर नगरपालिकाको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नविकरण निर्देशिका २०७८ को दफा (५) को उपदफा (४) बमोजिम यो इजाजत पत्र
दिईएको छ ।

१ स्वास्थ्य संस्था तथा त्यस्तो संस्थाले प्रदान गर्नु पर्ने सेवा :

२. इजाजत कायम रहने अवधि :

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नविकरण निर्देशिका पाहिलो संशोधन २०७८**

इजाजतपत्र दिने अधिकारीको :

दस्तखत :

नाम :

दर्जा :

मिति :

(इजाजत पत्रको पछाडीको पृष्ठमा लेखिने)

इजाजतपत्र प्राप्त संस्थाले पालना गर्नुपर्ने शर्तहरू :

- स्वास्थ्य संस्था संचालन गर्दा तोकिएको न्युनतम मापदण्ड पालना सम्बन्धमा स्वमूल्याङ्कन गरी गुणस्तर सुधार गर्दे जानुपर्ने ।
- नेपाल सरकारबाट स्वीकृत गरिएको सरकारी कार्यक्रम लागू गर्नु पर्ने ।
- प्रदेश सरकार तथा स्थानीय तहले जारी गरेका नीति तथा कार्यक्रम लागू गर्ने ।
- मन्त्रालयले समय समयमा तोकेका अन्य शर्तहरू पालना गर्नुपर्ने ।

अनुसूची -७

स्वास्थ्य संस्था स्थापना तथा नवीकरण अनुमति दस्तुर

(दफा द र ९ को उप दफा (२) संग सम्बन्धित

सि.नं.	संस्थाको किसिम	शुल्क निर्धारण इकाई	स्थापनाका लागि दस्तुर रकम रु.	नवीकरणका लागि दस्तुर रकम रु.
१	अस्पताल तथा नर्सिङ होम	शैया संख्या	प्रति शैया रु.४०००।-	प्रति शैया रु.५००।-
२	कर्तीनिक	सेवा प्रकार	प्रति शैया रु.१००००।-	प्रति शैया रु.५००।-
४	आयुर्वेद अस्पताल/वैकल्पिक चिकित्सा	शैया संख्या	प्रति शैया रु.२०००।-	प्रति शैया रु.५००।-
५	आयुर्वेद क्लिनिक/वैकल्पिक क्लिनिक	सेवा प्रकार	प्रति सेवा रु.५०००।-	प्रति सेवा रु.५००।-
६	डिं(D) समुहका प्रयोगशाला		रु.१२०००।-	रु.२४००।-
७	ईं(E) समुहका प्रयोगशाला		रु.१००००।-	रु.२०००।-

नोट : नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था स्थापना वा बिस्तार गरेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरि माथि उल्लिखित दस्तुरमा क बर्गका लागि पचहतर प्रतिशत, ख बर्गका लागि पचास प्रतिशत र ग बर्गका लागि पचास प्रतिशत छुट दिईनेछ ।

अनुसूची -८

(दफा ९ को उपदफा (१) सँग सम्बन्धित)
नवीकरणका लागि दिइने निवेदनको ढाँचा

श्रीकार्यालय

.....

विषय : इजाजतपत्र नवीकरण सम्बन्धमा।

त्यस कार्यालय/निकायबाट मिति मा प्रदान गरिएको इजाजत पत्रको अवधि मितिमा समाप्त हुने भएकाले इजाजतपत्रको नवीकरण गराउनका लागि जन स्वास्थ्य नियमावली २०७७ को नियम १३ को उपनियम (२) तथा यस कोहलपुर नगरपालिकाको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण निर्देशिका २०७८ को दफा (९) को उपदफा (१) बमोजिम यो निवेदन पेश गरेको छु।

संलग्न विवरण कागजात :

१. संस्थाको इजाजत पत्र र पछिल्लो आर्थिकको वर्षको कर चुक्ताको प्रमाण पत्र,
२. स्वमूल्याङ्कन प्रतिवेदन, नियमित रूपमा पेश गरेको प्रमाण पत्र
३. स्वास्थ्य संस्था तथा सेवा संचालन सम्बन्धी मापदण्ड कायम गरेको पुष्टायाँई सहितको स्वघोषणा

स्वास्थ्य संस्थाको छाप :

स्वास्थ्य संस्थाको तर्फबाट निवेदन दिने व्यक्तिको :

दस्तखत :

नाम, थर :

पद :

मिति :

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नवीकरण निर्देशिका पाहिलो संशोधन २०७८

अनुसूची- ९
(दफा ९ को उपदफा (१) सँग सम्बन्धित)
इजाजतपत्रको नवीकरण

नवीकरण गर्ने निकाय

स्वास्थ्य संथाको नाम र ठेगाना	नवीकरण मिति	बहाल रहने मिति	नवीकरण गर्ने अधिकारी को नाम र पद	दस्तखत	कार्यालयको छाप

अनुसूची -१०
स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको विरामी बडापत्रको ढाँचा
(दफा १५ उपदफा (१) को बुँदा (ट) सँग सम्बन्धित)

सि.न.	शखा	प्रदान गरिने सेवा विवरण	प्रक्रिया	दस्तुर	लाग्ने समय	सम्पर्क व्यक्ति	गुनासो सुन्ने अधिकारी

अनुसूची- ११

स्वास्थ्य संस्थाबाट आकस्मिक सेवाको लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरणको दाँचा

(दफा १५ उपदफा (१) को बंदा (थ) संग सम्बन्धित)

मिति :

अन्सची- १२ (क)

कोहलपुर नगरपालिका अन्तर्गतका निजी स्वास्थ्य संस्थाहरुको

अनुगमन चेकलिस्ट

(दफा १० को उपदफा (१०) संग सम्बन्धित)

स्थानिय स्तरमा संचालन भएका निजी अस्पताल तथा नर्सिङ होमको अनुगमन चेक लिस्ट
 मिति : स्वास्थ्य संस्थाको नाम
 स्वास्थ्य संस्थाको प्रकार निजी स्वास्थ्य संस्थाको कार्यक्षेत्र
 बेड संख्या टेलिफोन नं.
 स्वास्थ्य संस्था प्रमुखको नाम
 सम्पर्क मोबाइल नं. इमेल ठेगाना
 स्वास्थ्य संस्था प्रमुख
 स्थापना मिति

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण निर्देशिका पहिलो संशोधन २०७८

सुपरीवेक्षण गर्दा उपस्थित व्यक्तिहरूको नाम र पद

.....

सि.नं.	सुपरीवेक्षणका बुँदाहरू	पुष्ट्याईका आधारहरू	सन्तोषजनक छ/छैन	सुधार गर्नु पर्ने छ/छैन	कैफियत
१.	आधारभूत जानकारी				
क.	निजि स्वास्थ्य संस्थाको भवनको अवस्था र संस्थाले ओगटेको क्षेत्रफल	प्रत्यक्ष अवलोकन, अन्तर्क्रिया			
ख.	निजि स्वास्थ्य संस्था संचालनका लागि अनुमति प्राप्त गरेको : <ul style="list-style-type: none"> • व्यवसाय संचालन अनुमति प्राप्त गरेको • प्यानरम्याट मा दर्ता भएको • स्वास्थ्य सेवा संचालन अनुमति प्राप्त गरेको • प्रयोगशाला संचालन अनुमति प्राप्त गरेको • औषधि पसल संचालन अनुमति प्राप्त गरेको 	छलफल, अवलोकन, अभिलेख			
ग.	निजि स्वास्थ्य संस्था नविकरणको गरेको (चालु आ.ब)	अभिलेख, अन्तर्क्रिया			
घ.	स्वास्थ्य संस्थामा नागरिक बडापत्र सबैले देखे स्थानमा राखेको	प्रत्यक्ष अवलोकन			
ड.	स्वास्थ्य संस्थामा उपलब्ध सेवा तथा शुल्क सम्बन्धी सुचि सबैले देखे स्थानमा राखेको	अवलोकन, अन्तर्क्रिया			
च.	आकस्मिक सेवाको व्यवस्थापन भएको	छलफल, अवलोकन			
छ.	बहिरंज सेवाको व्यवस्थापन भएको	छलफल, अवलोकन			
ज.	अन्तरंज सेवाको व्यवस्थापन भएको	छलफल, अवलोकन			
झ.	अपरेशन थियटरको व्यवस्थापन भएको	छलफल, अवलोकन			
ज.	सधन उपचार सेवाको व्यवस्थापन भएको	छलफल, अवलोकन			
ट.	विशेषज्ञ सेवाको व्यवस्थापन भएको	अन्तर्क्रिया			

प्रयोगशाला व्यवस्थापन
काहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०८८

ठ.	प्रयोगशाल सेवाको व्यवस्थापन भएको	छलफल, अवलोकन			
ड.	निदानात्मक सेवाको व्यवस्थापन भएको। • एक्स रे • भिडीयो एक्स रे • ई.सी.जी. • ईक्स • एम.आर.आई. • सि.टी. स्कान	छलफल, अवलोकन			
ठ.	विश्व स्वास्थ्य संगठनको संक्षण रोकथाम निर्देशिका अनुसार संक्षणको व्यवस्थापन भएको (Infection prevention according to WHO guideline)	अवलोकन, अन्तर्क्रिया			
ण.	प्रेषण सेवाको व्यवस्थार प्रेषण प्रणाली भएको	छलफल, अभिलेख			
त.	फार्मेसी सेवाको व्यवस्थापन भएको	अवलोकन			
थ.	रक्त सङ्चार सेवाको व्यवस्थापन भएको	अवलोकन, अन्तर्क्रिया			
द.	फिजियोथेरेपी सेवाको व्यवस्थापन भएको	अवलोकन, अन्तर्क्रिया			
ध.	एम्बुलेन्स सेवाको उपलब्धता तथा व्यवस्थापन भएको	छलफल, अवलोकन			
न.	कार्यसङ्गातन निर्देशिका उपलब्ध भएको (Standard Operating Manual)	अवलोकन, छलफल			
प.	स्वास्थ्य संस्था जन्य फोहोरमैलाको व्यवस्थापन तथा विसर्जन भएको	अवलोकन, छलफल			
फ.	विरामीको गोपनीयताको लागि उपयुक्त उपायहरू अपनाइएको (फरक कोठा, पर्दाको प्रयोग)	अवलोकन, छलफल			
२.	जनशक्ति व्यवस्थापन				
क.	जनशक्तिको पर्यास भएको	छलफल, दरवन्दी तथा पदपूर्ण, अवलोकन			
ख.	कार्यरत जनशक्तिको सीप तथा दक्षता भएको	छलफल, दरवन्दी तथा पदपूर्ण विवरण, अवलोकन			
ग.	कार्य विभाजन तथा जिम्मेवारी बाडफौंड भएको	अन्तरक्रिया, अवलोकन, छलफल			
घ.	सबै कर्मचारीको हाजिर रेर्कड राख्ने गरेको	अन्तरक्रिया, प्रत्यक्ष अवलोकन			
३.	आर्थिक व्यवस्थापन				
क.	बजेट निकासा, खर्चको व्यवस्थित अभिलेख र प्रतिवेदन भएको	छलफल, अभिलेख			
ख.	लेखा परिक्षण र बेरुजको अवस्था	अन्तरक्रिया, अवलोकन			
ग.	स्वास्थ्य संस्थाका कर्मचारीहरूको मासिक तलब बैंकमार्फत जम्मा गर्ने गरेको	अन्तरक्रिया, अभिलेख			

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०८८**

४.	बाल स्वास्थ्य कार्यक्रम			
क.	आई.एम.ए.सि.आई. (IMNCI) उपचार तालिका अनुयार पौंच वर्ष मुनिका बालवालिकाको रोगको वर्गीकरण व्यवस्थापन तथा प्रेषण गरिएको	छलफल, अवलोकन, अभिलेख		
ख.	नवजात शिशु तथा पौंच वर्ष मुनिका बालवालिकाको जाँचका लागि छुट्टे कोठा वा टाउँको व्यवस्था गरिएको	छलफल, अवलोकन		
ग.	भटामिन ए को मौज्दात स्थिति (सझ्या)	अवलोकन, अन्तरक्रिया, अभिलेख		
घ.	जुकाको औषधिको मौज्दात स्थिति (सझ्या)	अवलोकन, अन्तरक्रिया, अभिलेख		
ड.	पुनर्जीलिय उपचार प्याकेटको मौज्दात स्थिति (सझ्या)	अवलोकन, अन्तरक्रिया, अभिलेख		
च.	जिक्र चक्रिको मौज्दात स्थिति (सझ्या)	अवलोकन, अन्तरक्रिया, अभिलेख		
छ.	सिप्रोफोल्जासिन मौज्दात स्थिति (सझ्या)	अवलोकन, अन्तरक्रिया, अभिलेख		
ज.	एन.आई.सि.यु (NICU) उपलब्धता र व्यवस्थापन	अवलोकन, अन्तरक्रिया		
५.	परिवार स्वास्थ्य कार्यक्रम			
क.	परिवार नियोजनको अस्थायी साधनको नियमित उपलब्धता <ul style="list-style-type: none"> • पिल्स • कन्डम • डिपो • इम्पलान्ट • आयु सि डी 	अभिलेख, अवलोकन		
ख.	बन्धाकरण सेवाको नियमित उपलब्धता	अभिलेख		
ग.	सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको	अभिलेख		
घ.	गर्भवती सेवा नियमित उपलब्धता भएको	अभिलेख		
ड.	स्वास्थ्य संस्थामा गोपनियता सहित गर्भजीव गराउने छुट्टे कोठाको व्यवस्था भएको	अवलोकन		
च.	स्वास्थ्य संस्थामा गोपनियता सहित सुल्केरी गराउने छुट्टे कोठाको व्यवस्था भएको	अवलोकन		
छ.	गर्भवती जाँचका लागि आएका सबै महिलालाई टि.डि. खोप, आइरन चक्री र जुकाको औषधि वितरण गरेको	अवलोकन, अभिलेख		
ज.	सुरक्षित प्रसूति सेवा उपलब्धता भएको	अवलोकन, अभिलेख		

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नाविकरण निर्देशिका पहिलो संशोधन २०७८

झ.	आकस्मिक प्रसूति सेवाका लागि प्रेषणको व्यवस्था भएको	अवलोकन, अभिलेख		
ज.	प्रसुती पश्चात सुत्केरी आमाको जाँचको व्यवस्था (पहिलो, तेह्रो र सातौं दिनमा) भएको	अभिलेख, अन्तर्क्रिया		
ट.	सुत्केरी अवस्थामा जटिलताको पहिचान, व्यवस्थापन र प्रेषण भएको	अभिलेख, अन्तर्क्रिया		
ठ.	एच आई भी को परामर्श तथा जाँच सेवा पि.एम.टि.सी.टी. (PMTCT) भएको	अभिलेख, अन्तर्क्रिया		
६.	रोग नियन्त्रण कार्यक्रम			
क.	औलोको रक्त नमूना संकलन, परिक्षण तथा उपचारको व्यवस्था भएको	अवलोकन, अभिलेख		
ख.	क्षयरोगका विरामीहरूको पहिचान तथा उपचारको व्यवस्था भएको	छलफल, अभिलेख		
७.	सुचना व्यवस्थापन			
क.	स्वास्थ्य संस्थावाट संचालित सेवाको अभिलेख तथा प्रतिवेदन गरिएको	एच.एम.आई.एस. ९.५ अभिलेख, अवलोकन		
ख.	मासिक प्रतिवेदन डिएचआईएस २ (DHIS-2) मा समावेश गरिएको	अवलोकन, अन्तर्क्रिया		
८.	गुणस्तर सुधार गतिविधिको व्यवस्था			
क.	कार्यक्रम विशेष निर्देशिका, Standard Treatment Schedule (मापदण्ड) तथा सेवा प्रोटोकलको उपलब्धता	छलफल, अवलोकन		
९.	राष्ट्रिय नियुक्त स्वास्थ्य सेवा कार्यक्रम तथा अन्य राष्ट्रिय कार्यक्रम कार्यान्वयन	अवलोकन, अन्तर्क्रिया		
क.	कुल सैयाको १० प्रतिशत सैया नियुक्त गरिएको (विपन्न, असहाय, बेवारिसे विरामीका लागि)	छलफल, अवलोकन		
ख.	स्वास्थ्य संस्थावाट स्वास्थ्य विमा कार्यक्रम संचालन भएको	छलफल		
ग.	जेष्ठ नागिरकालई विशेष सुविधा र केहि शैया छुट्टियाइको (पचास शैया वा सो भन्दा बढी क्षमताका अस्पतालहरूमा)	छलफल, अवलोकन		
घ.	आमा तथा नवजात शिशु कार्यक्रम संचालन भएको	छलफल, अन्तर्क्रिया		
१०.	स्वास्थ्य संस्था व्यवस्थापन समिति:			
क.	स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन गरेको	छलफल, अभिलेख		
ख.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको मासिक वैठक वस्ने गरेको	माइन्यूट वैठक पुस्तिका हर्मे		
ग.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको मासिक वैठकमा सेवाको लक्ष्य	छलफल, अभिलेख		

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८**

घ.	आमा तथा नवजात शिशु कार्यक्रम संचालन भएको	छलफल, अन्तरक्रिया			
१०.	स्वास्थ्य संस्था व्यवस्थापन समिति:				
क.	स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन गरेको	छलफल, अभिलेख			
ख.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको मासिक वैठक वर्तने गरेको	माइन्यूट वैठक पुस्तिका हेँने			
ग.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको मासिक वैठकमा सेवाको लक्ष्य प्रगतिको समिक्षा गर्ने गरेको	छलफल, अभिलेख			
घ.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिले सहभागितामुलक रूपमा आवधिक स्वास्थ्य योजना तथा वार्षिक कार्य योजना बनाई कार्य गर्ने गरेको	आवधिक तथा वार्षिक योजना हेँने			
११.	अन्य				
क.	कार्यलय प्रयोजनको लागि कम्प्युटरको व्यवस्था भएको	अवलोकन, अन्तरक्रिया			
ख.	कार्यलय प्रयोजनको लागि इन्टरनेटको व्यवस्था भएको	अवलोकन, अन्तरक्रिया			
ग.	विधुत (राष्ट्रिय वा स्थानिय प्रशारण) भएको	अवलोकन, अन्तरक्रिया			
घ.	विधुतको लागि बैकल्पिक व्यवस्था भएको (जस्तै: सोलार, जेनेरेटर, इन्वेंटर आदि)	अवलोकन, अन्तरक्रिया			
इ.	सफा र शुद्ध खानेपानिको व्यवस्था भएको	अवलोकन, अन्तरक्रिया			
च.	सेवा ग्राहिकरुलाई स्वास्थ्य संस्थाको हाता भित्र हात धुने सुविधा भएको	अवलोकन			
छ.	औजार प्रसोधन तथा निर्मलीकरणको व्यवस्था भएको				
ज.	लुगा धुने ठाउँको व्यवस्था भएको				
झ.	संस्थामा बगिरहने पानिको व्यवस्था भएको	अवलोकन, अन्तरक्रिया			
ञ.	संस्थामा सेवाग्राहिकरुलाई छुट्टै शौचालयको व्यवस्था भएको	अवलोकन			
ट.	संस्थामा कर्मचारीहरुलाई छुट्टै शौचालयको व्यवस्था भएको	अवलोकन			
ठ.	महिला, जेष नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै शौचालयको व्यवस्था भएको	अवलोकन			

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८**

ड.	सेवा पाठन प्रतिक्षारत सेवाग्राहीका लागि वस्ते व्यवस्था भएको	अवलोकन			
ठ.	कर्मचारीहरु र सेवा ग्राहीहरुको लागि स्तनपान कक्ष र स्थानको छुट्टै व्यवस्था गरिएको	प्रत्यक्ष अवलोकन			
ण.	अपाइङ्गता भएका व्यतिमालाई औषधि पसलमा आउनका लागि सहज बनाइएको ।	अन्तर्क्रिया, प्रत्यक्ष अवलोकन			
त.	गुनासो व्यवस्थापन देखिने गरी सुझाव पेटिका (उजुरी पेटिका राखिएको) र उजुरीहरुलाई नियमित रूपमा सम्बोधन गरिएको	प्रत्यक्ष अवलोकन, अन्तर्क्रिया			

स्वास्थ्य संस्थाले आफ्नै पहलमा गरेका सृजनात्मक (Innovative) कार्यक्रमहरु :

.....
.....
.....
.....
.....
.....

स्वास्थ्य संस्थालेबाट आएका विशेष सुभावहरु :

.....
.....
.....
.....
.....
.....

अनुगमनकर्ताहरुको नाम :

पद :

निकाय :

१
२
३
४
५

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०८८**

अन्सची- १२ (ख)

कोहलपुर नगरपालिका अन्तर्गतका निजी स्वास्थ्य संस्थाहरूको अनुगमन चेकलिस्ट (दफा १० को उपदफा (१०) संग सम्बन्धित)

स्थानिय स्तरमा संचालन भएका निजी क्लिनिकको अनुगमन चेक लिस्ट

मिति : विलिनिकको नाम :

स्वास्थ्य संस्थाको प्रकार कार्यक्षेत्र

बेड संख्या टेलिफोन नं.

क्लिनिक प्रमुखको नाम

सम्पर्क मोबाइल नं. ईमेल ठेगाना

स्थापना मिति

सुपरिवेक्षण गर्दा उपस्थित व्यक्तिहरूको नाम र पद

.....

सि. नं.	सुपरीवेक्षणका बुँदाहरु	पुष्ट्याईका आधारहरु	सन्तोषजनक छ/छैन	सुधार गर्नु पर्ने छ/छैन	कैफियत
१.	आधारभूत जानकारी				
क.	निजी क्लिनिकको भवनको अवस्था र संस्थाले ओगटेको क्षेत्रफल	प्रत्यक्ष अवलोकन, अन्तर्किया			
ख.	निजी क्लिनिक संचालनका लागि अनुमति प्राप्त गरेको :	छलफल, अवलोकन, अभिलेख			
	<ul style="list-style-type: none"> ● व्यवसाय संचालन अनुमति प्राप्त गरेको ● प्यानरभ्याट मा दर्ता भएको ● क्लिनिक संचालन अनुमति प्राप्त गरेको ● प्रयोगशाला संचालन अनुमति प्राप्त गरेको ● औषधि पसल संचालन अनुमति प्राप्त गरेको 				

ग.	क्लिनिक नविकरणको अवस्था (चालु आ.ब)	अभिलेख, अन्वतक्रिया			
घ.	स्वास्थ्य संस्थामा उपलब्ध सेवा तथा शुल्क सम्बन्धी सुचि सबैले देखे स्थानमा राखेको	अवलोकन, अन्वतक्रिया			
ड.	आकस्मिक सेवाको व्यवस्थापन	छलफल, अवलोकन			
ज.	विशेषज्ञ सेवाको व्यवस्थापन	अन्वतक्रिया			
ट.	प्रयोगशाला सेवाको व्यवस्थापन	छलफल, अवलोकन			
	निदानात्मक सेवाको व्यवस्थापन भएको। • एक्स रे • भिडीयो एक्स रे • ई.सी.जी. • ईक्को • एम.आर.आई. • सि.टी. स्कान	छलफल, अवलोकन			
ड.	विश्व स्वास्थ्य संगठनको संक्रमण रोकथाम निर्देशिका अनुसार संक्रमणको व्यवस्थापन भएको (Infection prevention according to WHO guideline)	अन्वतक्रिया			
ढ.	प्रेषण सेवाको व्यवस्थार प्रेषण प्रणाली	छलफल, अभिलेख			
ण.	फार्मसी सेवाको व्यवस्थापन	अवलोकन			
थ.	फिजियोथेरेपी सेवाको व्यवस्थापन	अवलोकन, अन्वतक्रिया			
द.	एम्बुलेन्स सेवाको उपलब्धता तथा व्यवस्थापन	छलफल, अवलोकन			
ध.	कार्यसञ्चालन निर्देशिकाको उपलब्धता (Standard Operating Manual)	अवलोकन, छलफल			
न.	स्वास्थ्य संस्था जन्य फोहोर मैलाको व्यवस्थापन तथा यिसजेन	अवलोकन, छलफल			
त.	विरामीको गोपनीयताको लागि उपयुक्त उपायहरु अपनाईएको (फरक कोठा, पदांको प्रयोग)	प्रत्यक्ष अवलोकन, अन्तरक्रिया			
२.	जनशक्ति व्यवस्थापन				
क.	जनशक्तिको पर्यासता	छलफल, दरवन्दी तथा पदपूर्ति, अवलोकन			
ख.	कार्यरत जनशक्तिको सीप तथा दक्षता	छलफल, दरवन्दी तथा पदपूर्ति विवरण, अवलोकन			

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नविकरण निर्देशिका पाहिलो संशोधन २०८८

३.	आर्थिक व्यवस्थापन				
क.	बजेट निकासा, खर्चको व्यवस्थित अभिलेख र प्रतिवेदनको अवस्था	छलफल, अभिलेख			
४.	बाल स्वास्थ्य कार्यक्रम				
क.	आई.एम.एन.सि.आई. उपचार तालिका अनुसार पाँच वर्ष मुनिका वालयालिकाको रोगको वर्गिकरण व्यवस्थापन तथा प्रेषण गरिएको	छलफल, अवलोकन, अभिलेख			
ख.	नवजात शिशु तथा पाँच वर्ष मुनिका वालयालिकाको जाँचका लागि छुट्टै कोठा वा ठाउँको व्यवस्था गरिएको	छलफल, अवलोकन			
ग.	भिटामिन ए को मौज्दात स्थिति	अवलोकन, अन्तरक्रिया, अभिलेख			
घ.	जुकाको औषधिको मौज्दात स्थिति	अवलोकन, अन्तरक्रिया, अभिलेख			
ड.	पुनर्जलिय उपचार प्याकेटको मौज्दात स्थिति ९इच्क उबअपभतक०	अवलोकन, अन्तरक्रिया, अभिलेख			
च.	जिंक चकिकको मौज्दात स्थिति	अवलोकन, अन्तरक्रिया, अभिलेख			
छ.	सिप्रोफोल्क्सासिन मौज्दात स्थिति (Ciprofloxacin Antibiotic)	अवलोकन, अन्तरक्रिया, अभिलेख			
झ.	एच.एम.आई एस.९.५ अनुसार मासिक प्रतिवेदन	अवलोकन, अभिलेख			
५.	परिवार स्वास्थ्य कार्यक्रम				
क.	परिवार नियोजनको अस्थायी साधनको नियमित उपलब्धता	अभिलेख			
ख.	बन्ध्याकरण सेवाको नियमित उपलब्धता	अभिलेख			
ग.	सुरक्षित गर्भपतन सेवाको उपलब्धता	अभिलेख			
घ.	गर्भवती सेवाको नियमित उपलब्धता	अभिलेख			
ड.	स्वास्थ्य संस्थामा गोपनियता सहित गर्भजाँच गराउने छुट्टै कोठाको व्यवस्था	अवलोकन			
च.	स्वास्थ्य संस्थामा गोपनियता सहित सुत्केरी गराउने छुट्टै कोठाको व्यवस्था	अवलोकन			
छ.	गर्भवती जांचका लागि आएका सबै महिलालाई टि.डि. खोप, आइरन चक्की र जुकाको औषधि वितरण	अवलोकन, अभिलेख			

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०८८**

ज.	सुरक्षित प्रसूति सेवाको उपलब्धता	अवलोकन, अभिलेख			
झ.	आकस्मिक प्रसूति सेवाका लागि प्रेषण	अवलोकन, अभिलेख			
ज.	प्रसूती पश्चात् सुन्करी आमाको जाँचको व्यवस्था (पहिलो, तेस्रो र साताँ दिनमा)	अभिलेख, अन्तर्क्रिया			
ट.	सुन्करी अवस्थामा जटिलताको पहिचान, व्यवस्थापन र प्रेषण	अभिलेख, अन्तर्क्रिया			
ठ.	एच आइ भी को परामर्श तथा जाँच सेवा पि.एम.टि.सी.टी. (PMTCT) भएको	अभिलेख, अन्तर्क्रिया			
६.	रोग नियन्त्रण कार्यक्रम				
क.	औलोको रक्त नमूना संकलन, परिक्षण तथा उपचार	अवलोकन, अभिलेख			
ख.	क्षयरोगका विरामीहरूको पहिचान तथा उपचारको अवस्था	छलफल, अभिलेख			
७.	व्यवस्थापन कार्यक्रम				
क.	स्वास्थ्य संस्थाबाट संचालित सेवाको अभिलेख तथा प्रतिवेदन गरिएको	एच.एम.आई.एस.१,५ अभिलेख, अवलोकन			
८.	गुणस्तर सुधार गतिविधिको अवस्था				
क.	कार्यक्रम विशेष निर्देशिका, Standard Treatment Schedule (मापदण्ड) तथा सेवा प्रोटोकलको उपलब्धता	छलफल, अवलोकन			
९.	राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम तथा अन्य राष्ट्रिय कार्यक्रम कार्यान्वयन	अवलोकन, अन्तरक्रिया			
घ.	आमा तथा नवजात शिशु कार्यक्रम संचालन भएको	छलफल			
१०.	स्वास्थ्य संस्था व्यवस्थापन समिति:				
क.	स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन गरेको	छलफल, अभिलेख			
ख.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको मासिक वैठक बस्ने गरेको	माइन्यूट वैठक पुस्तिका हेन्ने			
ग.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको मासिक वैठकमा सेवाको लक्ष्य प्रगतिको समिक्षा गर्ने गरेको	छलफल, अभिलेख			

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पहिलो संशोधन २०७८**

घ.	स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिले सहभागितामुलक रूपमा आवधिक स्वास्थ्य योजना तथा वार्षिक कार्य योजना बनाई कार्य गरेको	आवधिक तथा वार्षिक योजना हेतु			
११.	अन्य				
क.	कार्यलय प्रयोजनको लागि इन्टरनेटको व्यवस्था भएको	अवलोकन, अन्तर्रक्रिया			
ख.	कार्यलय प्रयोजनको लागि कम्प्युटरको व्यवस्था भएको	अवलोकन, अन्तर्रक्रिया			
ग.	विधुत (राष्ट्रिय वा स्थानिय प्रशारण) भएको	अवलोकन, अन्तर्रक्रिया			
घ.	विधुतको लागि बैकल्पिक व्यवस्था भएका				
ङ.	सफा र शुद्ध खानेपानिको व्यवस्था भएको	अवलोकन, अन्तर्रक्रिया			
च.	औजार प्रसोधन तथा निर्मलीकरणको व्यवस्था भएको	अवलोकन, अन्तर्रक्रिया			
छ.	लुगा धुने ठाउँको व्यवस्था भएको				
ज.	संस्थामा बगिरहने पानिको व्यवस्था भएको	अवलोकन, अन्तर्रक्रिया			
झ.	संस्थामा सेवाग्राहीहरूलाई छुट्टै शौचालयको व्यवस्था भएको	अवलोकन			
ञ.	संस्थामा कर्मचारीहरूलाई छुट्टै शौचालयको व्यवस्था भएको	अवलोकन			
ट	महिला, जेष नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै शौचालयको व्यवस्था भएको	अवलोकन			
ठ	सेवा पाठन प्रतिक्षारत सेवाग्राहीका लागि वस्त्रे व्यवस्था भएको	अवलोकन			
ड.	कर्मचारीहरू र सेवाग्राहीहरूको लागि स्तनपान कक्षरस्थानको छुट्टै व्यवस्था गरिएको	प्रत्यक्ष अवलोकन			
ढ.	अपाङ्गता भएका व्यक्तिलाई औषधि पसलमा आउनका लागि सहज बनाइएको	अन्तर्रक्रिया, प्रत्यक्ष अवलोकन			
ण.	गुनासो व्यवस्थापन देखे गरी सुझाव पेटिका (उन्जुरी पेटिका राखिएको) र उन्जुरीहरूलाई नियमित रूपमा सम्बोधन गरिएको	प्रत्यक्ष अवलोकन, अन्तर्रक्रिया			

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नाविकरण निर्देशिका पहिलो संशोधन २०७८

खण्ड : ०५

संख्या : १०

प्रकाशित मिति : २०८८/०६/१३

स्वास्थ्य संस्थाले आफ्नै पहलमा गरेका सृजनात्मक (Innovative) कार्यक्रमहरु :

.....
.....
.....
.....
.....
.....

स्वास्थ्य संस्थालेबाट आएका विशेष सुभावहरु :

.....
.....
.....
.....
.....
.....
.....

अनुगमनकर्ताहरुको नाम :

पद :

निकाय :

१
२
३
४
५

कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नाविकरण निर्देशिका पाहिलो संशोधन २०८८

अनुसूची- १२ (ग)

कोहलपुर नगरपालिका अन्तर्गतका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन चेकलिस्ट
(दफा १० को उपदफा (१०) संग सम्बन्धित)

स्थानिय तहमा संचालन भएका निजी औषधि पसलको अनुगमन चेकलिस्ट
मिति:.....

औषधि पसलको नाम:..... औषधि पसलको कार्यक्षेत्र:.....
टेलिफोन नं. औषधि पसल प्रमुखको नाम:

मोबाइल नं. (औषधि पसल प्रमुख)..... स्थापना मिति:

सुपरिवेक्षणकर्ताको नाम र पद.....

सि.नं.	अनुगमन प्रत्रहरु	पुष्ट्याईका आधारहरु	सन्तोषजनक छ / छैन	छैन भने सुधार गर्नु पर्ने क्षेत्र	कैफियत
१.	आधारभूत जानकारी				
क.	ओषधि पसल मुख्य सङ्कोचको नजिक भएको ।	अवलोकन			
ख.	ओषधी पसलको प्रांगण सफा भएको ।	अवलोकन			
ग.	ओषधि पसलको अगाडिको भागमा वोर्ड राखेको/ नराखेको	अवलोकन			
घ.	भवन संहितामा उल्लेखित मापदण्ड अनुरूप औषधि पसल संचालन भएको भवन निर्माण भएको ।	अन्तरक्रिया			
२.	स्वास्थ्य सेवा तथा व्यवसाय संचालन अनुमति र नविकरणको अवस्था				
क.	- ओषधि पसल संचालनका लागि अनुमति प्राप्त गरेको: - ओषधि पसल संचालन अनुमति प्राप्त गरेको (DDAबाट) - ज्यान/ भ्याट (PAN/VAT) मा दर्ता भएको व्यवसाय संचालन अनुमति प्राप्त गरेको	छलफल, अवलोकन, अभिलेख			
ख.	चालु आर्थिक वर्षमा औषधी पसलको दर्ता नविकरण गरिएको	अभिलेख			
३.	ओषधिको व्यवस्थापन				
क.	ओषधी पसलमा उपलब्ध औषधिको शुल्क र छुट सम्बन्धी सुचि सबैले दरेको स्थानमा राखिएको ।	अवलोकन, अन्तरक्रिया			

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
नविकरण निर्देशिका पहिलो संशोधन २०८८**

ख.	सबै औषधि तथा उपकरणहरू वर्णनुक्रम वा समुह अनुसार मिलाएर राखिएको ।	अवलोकन, अन्तरक्रिया		
ग.	संवेदनशील औषधि तथा भ्याक्सिसनको भण्डारणको लागि रेफ्रिजिरेटरको व्यवस्था भएको । (जस्तै; टि.टि.खोप, अक्सीटोसिन आदि)	अवलोकन, अन्तरक्रिया		
घ.	औषधि वितरण कक्ष ओस नलापने, घामको प्रत्यक्ष प्रकाश नपर्ने र प्रयास भेन्टिलेसन भएको ।	अवलोकन		
ड.	औषधि पसलमा आउने सबै प्रकारका औषधिहरू भण्डारण गर्न भन्दा अगाडि मात्रा, व्याच नम्वर तथा म्याद जाँच गर्ने गरेको ।	अन्तरक्रिया		
च.	उपचारमा प्रयोग गरिने लागू औषधहरू (Narcotic drugs) लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम चिकित्सकको लिखित प्रेस्क्रीप्शन अनुसार मात्र वितरण गर्ने व्यवस्था मिलाइएको ।	अन्तरक्रिया, अभिलेख		
झ.	विक्री वितरणका लागि अनुपयुक्त वा फर्काउनुपर्ने वा म्याद गुञ्जिका वा नष्ट गर्नुपर्ने औषधि तथा औषधि जन्य सामागीर असम्बन्धीत व्यक्तिको पहुँच नहुने गरी छुट्टै भण्डारण तथा व्यवस्थापन गरिएको ।	अवलोकन, छलफल		
ज.	औषधिजन्य फाहोरको व्यवस्थापन औषधि व्यवस्थापन विभागको निर्देशन अनुसार गरिएको ।	अवलोकन, अन्तरक्रिया		
ट.	औषधि पसलमा मुसा, तथा किट नियन्त्रणका लागि उपायहरू अवलम्बन गरिएको ।	अन्तरक्रिया		
ठ.	कार्यसञ्चालन निर्देशिका (SOP) उपलब्ध भएको ।	छलफल, अवलोकन		
४.	सेवाग्राहीको व्यवस्थापन			
क.	सेवा पाउन प्रतिक्षारत सेवाग्राहीका लागि बस्ने व्यवस्था तथा लाइन बस्नका लागि प्रयास ठाउँ भएको ।	अवलोकन, अन्तरक्रिया		
ख.	औषधि पसलमा सेवाग्राहीलाई परामर्श दिनका लागि उपयुक्त व्यवस्था सहितको ठाउँ भएको ।	अवलोकन, अन्तरक्रिया		
ग.	औषधि वितरण क्षेत्रमा औषधिको सही प्रयोगको वारेमा पोस्टर जस्ता सूचना सामग्रीहरू (IEC materials) उपलब्ध भएको ।	अवलोकन, अन्तरक्रिया		
घ.	अपाइल्ट भएका व्यक्तिलाई औषधि पसलमा आउनका लागि सहज बनाइएको ।	अवलोकन, अन्तरक्रिया		
ड.	औषधि पसलले औषधि विक्रीका साथै अन्य सेवा प्रदान गर्ने गरेको ।	अवलोकन, अन्तरक्रिया		

**कोहलपुर नगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति तथा
निविकरण निर्देशिका पाहिलो संशोधन २०७८**

५.	जनराकि व्यवस्थापन		
क.	चौबिसै घण्टा फार्मेसी सञ्चालनका लागि फार्मेसी विषय अध्ययन गरेको दक्ष जनशक्तिको व्यवस्था भएको ।	छलफल, पदपूर्ति विवरण, अवलोकन	
ख.	कार्यरत जनशक्तिको सीप तथा दक्षता (फार्मेसी परिषदमा नाम दर्ता तथा नविकरण, अन्य फार्मेसी सम्बन्धी तालिम)	छलफल, पदपूर्ति विवरण, अवलोकन	
६.	अन्य		
क.	२४ घन्टा विधुत उपलब्ध (राष्ट्रिय वा स्थानिय प्रशारण वा सोलार वा जेनेरेटर वा इन्हेमटर) भएको ।	अवलोकन, अन्तरक्रिया	
ख.	सफो र शुद्ध खनिपानिको व्यवस्था भएको ।	अवलोकन, अन्तरक्रिया	
ग.	सेवाग्राहिहरूलाई औपचिय पसलको हाता भित्र हात धुन वा अन्य सरसफाईका लागि साबुन पानिको व्यवस्था भएको ।	अवलोकन	
घ.	संस्थामा सेवाग्राहिहरूलाई छुट्टै शौचालयको व्यवस्था भएको ।	अवलोकन	
ङ.	संस्थामा कर्मचारीहरूलाई छुट्टै शौचालयको व्यवस्था भएको ।	अवलोकन	
च.	औजार प्रसोधन तथा निर्मलीकरणको व्यवस्था भएको ।	अवलोकन, अन्तरक्रिया	
छ.	लुगा धुने ठाउँको व्यवस्था भएको ।	अवलोकन, अन्तरक्रिया	
झ.	गुनारो व्यवस्थापन देखे गरी सुझाव पेटिका (उत्तुरी पेटिका राखिएको) र उत्तरीहरूलाई नियमित रूपमा सञ्चोधन गरिएको ।	अवलोकन, अन्तरक्रिया	
ज.	औपचिय पसलमा केहि महत्वपूर्ण प्रोटोकल, डकुमेन्ट, रेकर्ड हरू (protocols, documents, records) आदि उपलब्ध भएको ।	अवलोकन, अन्तरक्रिया	
द.	औपचिय पसलले औपचिहरूको तथा अन्य कुनै सेवाहरूको प्रतिवेदन बुझाउने गरेको ।	अभिलेख, अन्तरक्रिया	
घ.	औपचिय पसलले औपचिहरूको तथा अन्य कुनै सेवाहरूको प्रतिवेदन बुझाउने गरेको ।	अभिलेख, अवलोकन, अन्तरक्रिया	

खण्ड : ०५

संख्या : १०

प्रकाशित मिति : २०८८/०७/१३

औषधि पसलले गरेका सृजनात्मक (Innovative) कार्यक्रमहरु :

.....

.....

.....

औषधि पसलका लागि विशेष सुभावहरु:

.....

.....

.....

.....

औषधि पसलबाट आएका स्थानिय तहका लागि विशेष सुभावहरु:

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....

.....</